



SURYA LIFE

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  
Surya Life Insurance Company Limited

तपाईंको भविष्य, हाम्रो अभिभारा

12<sup>th</sup> Annual Report 2018/2019  
वार्षिक प्रतिवेदन २०१८/२०१९

Your Future, Our Responsibility

# संचालक समिति

## श्री केशव प्रसाद भट्टराई



संचालक समितिका अध्यक्ष श्री केशव प्रसाद भट्टराई नेपाल सरकारको निजामती सेवामा लामो समय कार्यरत भई नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त ब्यक्तित्व हुनु हुन्छ। नेपाल सरकारको सेवामा लामो अनुभव हासिल गर्नु भएका उहाँ व्यवसायिक कार्य तथा समाजिक सेवामा संलग्न रहँदै आउनु भएको छ।

## श्री डा. बिनोद आत्रेय



कम्पनीको संचालक श्री डा.बिनोद आत्रेय नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत रहि कार्य गर्नु भई सेवा निवृत्त भएको व्यक्तित्व हुनुहुन्छ। संयुक्त राष्ट्र संघिय विकास कार्यक्रममा समेत विज्ञको रूपमा कार्य गरिसक्नु भएका उहाँ हाल बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टीच्यूट अफ नेपालमा प्रबन्ध निर्देशक हुनुहुन्छ।

## श्री हेमन्त नाहटा



कम्पनीको संचालक रहनु भएका श्री हेमन्त नाहटा व्यापार व्यवसायको क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ। हनि इन्टरप्राइजेज प्रा.लि. लगायतका कम्पनीमा आवद्ध रहनु भएका उहाँले बीमा तथा बैंकमा संचालक भई कार्य गर्नु भएको अनुभव छ। कैलाश विकास बैंकमा संचालक रहि सक्नु भएका उहाँ व्यापार व्यवसायमा निरन्तर संलग्न हुनुहुन्छ।

## श्री विशाल अग्रवाल



कम्पनीको संचालक रहनु भएका श्री विशाल अग्रवाल रेशु ग्रुप अफ कम्पनिजका उपाध्यक्ष हुनुहुन्छ। सनाह क्यापिटल प्रा.लि, Resu Villa Pvt. Ltd. मा संचालक रहनु भएका उहाँ व्यापार व्यवसायको क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ।

## श्री चूडामणि देवकोटा



तीन दशक भन्दा बढी अर्थ मन्त्रालय अन्तर्गत राजश्व विभागमा विभिन्न तहमा रही कार्य अनुभव बटुल्नु भएका श्री चूडामणि देवकोटा हाल यस कम्पनीको स्वतन्त्र संचालक हुनुहुन्छ। कर विशेषज्ञ तथा बैंकिङ्ग क्षेत्रमा समेत अनुभवी श्री देवकोटा कुशल गीतकार पनि हुनुहुन्छ।

## श्री कृति टिवडेवाल (खेतान)



संचालक श्री कृति टिवडेवाल (खेतान) ग्लोबल केमिकल प्रा. ली. र Advance Technology Pvt. Ltd. मा डाईरेक्टर पदमा कार्यरत हुनुहुन्छ। उहाँ व्यापार व्यवसाय क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहँदै आउनु भएको छ।

## श्री बीरेन्द्र बाबु श्रेष्ठ



संचालक श्री बीरेन्द्र बाबु श्रेष्ठ नेपाल प्रहरीमा ३० वर्ष सेवारत रही प्रहरी अतिरिक्त महानिरीक्षक पदबाट अवकाश प्राप्त व्यक्तित्व हुनुहुन्छ। हाल उहाँ व्यवसायिक कार्य तथा सामाजिक संस्थामा संलग्न रहँदै आउनु भएको छ।

## विषय सूची

<u>क्र.सं.</u>	<u>विवरण</u>	<u>पेज नं.</u>
१.	बाह्रौ वार्षिक साधारण सभाको सूचना	१
२.	साधारण सभा सम्बन्धी सामान्य जानकारी	२
३.	प्रोक्सी फाराम	३
४.	कम्पनीको परिचय	५
५.	<b>Major Milestone</b>	६
६.	आर्थिक परिदृष्यहरू	७-८
७.	अध्यक्षको मन्तव्य	९-१०
८.	संचालक समितिको प्रतिवेदन	११-१६
९.	नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण	१९-८५
१०.	आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदन	८७-८८
११.	आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण	८९-१२९
१२.	वित्तीय विवरण स्वीकृत पत्र र सो को जवाफ	१३०-१३१
१३.	तीन महले विवरण	१३२
१४.	कम्पनीका बीमा योजनाहरू	१३३-१३५



## सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ

कर्पोरेट कार्यालय: चौथो तल्ला, चार्टर टावर, सानो गौचरन, ज्ञानेश्वर, काठमाण्डौ

Email: info@suryalife.com

### बाह्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०७७/०८/०८ गते)

कम्पनीको मिति २०७७/०९/०७ गते मंगलबार (तदनुसार २२ डिसेम्बर २०२०) बसेको संचालक समितिको २८० औं बैठकको निर्णयानुसार कम्पनीको बाह्रौं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न लिखित विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको सहभागिताको लागि अनुरोध गर्दछु ।

**सभा हुने मिति, स्थान र समय:**

**मिति:** २०७७/१०/०५ गते सोमवार (तदनुसार १८ जनवरी २०२१)

**स्थान:** होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, विराटनगर

**समय :** विहान ११:०० वजे

(विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को जोखिमको कारण नेपाल सरकारको निर्देशन बमोजिमको सिमा भित्र रही वार्षिक साधारण सभा संचालन गर्नु पर्ने अवस्थालाई मध्येनजर गरी अधिक शेयरधनीहरूको सहभागीताको लागि विद्युतिय (भर्चुअल) माध्यमबाट पनि उपस्थित गराउने व्यवस्था गरिएको छ ।)

#### छलफलका विषयहरू:

##### **(क) साधारण प्रस्ताव:**

- १) अध्यक्षज्यूको मन्तव्य तथा संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- २) लेखा परिक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने ।
- ३) लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७६/०७७ को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
- ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. २,१५,५१,३७,६००/- को ५.५२६ प्रतिशतका दरले हुने रकम रु. ११,९०,९९,७११/- (अक्षरेपी एघार करोड नब्बे लाख उन्तानसय हजार सात सय एघार मात्र) (बोनस शेयरमा लाग्ने कर सहित) बराबरको नगद लाभांस स्विकृत गर्ने ।

##### **ख. विशेष प्रस्ताव:**

- १) कम्पनीको चुक्ता पूँजी २,१५,५१,३७,६००/- (अक्षरेपी दूई अर्ब पन्ध्र करोड एकाउन्न लाख सैंतिस हजार छ सय मात्र)को ५ प्रतिशतका दरले हुने रकम १०,७७,५६,९००/- (अक्षरेपी दश करोड सतहत्तर लाख छपन्न हजार नौ सय मात्र) बराबरको शेयर लाभांस (बोनस शेयर) वितरण गर्ने प्रस्ताव पारित गर्ने । साथै शेयर लाभांस (बोनस शेयर) वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंक (Fraction) लाई सम्बन्धित शेयरधनीकोमा पछि समायोजन गर्ने गरि यथावत कायम राख्ने ।
- २) शेयर लाभांस (बोनस शेयर) वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजिलाई सोही अनुरूप वृद्धि गर्ने । साथै सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
- ३) संस्थापक समूह अन्तर्गत ७० प्रतिशत र सर्वसाधारण समूह अन्तर्गत ३० प्रतिशत रहेको शेयर संरचनालाई परिणत गरी संस्थापक समूह अन्तर्गत ६० प्रतिशत र सर्वसाधारण समूह अन्तर्गत ४० प्रतिशत कायम हुने गरी शेयर संरचना परिवर्तन गर्ने ।
- ४) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्विकृतीको क्रममा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल गर्न वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।
- ५) बीमकको संस्थागत सुशासन निर्देशिका बमोजिम विभिन्न समिति तथा उपसमितिहरूलाई प्रदान गरिएको बैठक भत्ताको अनुमोदन गर्ने ।
- ६) कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम आ.व. २०७५/७६ मा चन्दा शीर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने ।

##### **ग. विविध**

संचालक समितिको आज्ञाले  
 राजु राजचल  
 कम्पनी सचिव

## साधारणसभा सम्बन्धी सामान्य जानकारी

- १) कम्पनीको शेयर दाखिल खारेज यही मिति २०७७/०९/१७ गते देखि मिति २०७७/०९/२४ गते सम्म बन्द रहने छ। शेयर दाखिला खारेज बन्द गरिएको मिति भन्दा अगावै २०७६/०९/१६ गते पुरा दिन सम्म नेपाल स्टक एक्सचेन्ज लि.मा कारोबार भई सो को ७ दिन भित्र दाखिल खारेजको लागि शेयर रजिष्ट्रार एन.आई.सी. एशिया क्यापिटल लिमिटेड, बबरमहलबाट प्राप्त विवरणको आधारमा शेयरधनीको रेकर्ड कायम गरिने छ।
- २) सभामा विद्युतिय माध्यमबाट सहभागी हुन चाहने शेयरधनी महानुभावहरूले BOID तथा आफ्नो नाम सहितको विवरण दिई विद्युतिय (भर्चुअल) माध्यमबाट सभामा उपस्थितिको लागि Meeting ID / Password प्राप्त गर्न सकिने छ।
- ३) सभा हुने दिन सभामा सहभागीताका लागि सभा संचालन अवधि सम्मको लागि खुल्ला रहने छ।
- ४) सकभर कम्पनीलाई उपलब्ध ठेगानामा शेयरधनी माहनुभावहरूलाई वार्षिक प्रतिवेदन पुस्तिका पठाईने छ। कुनै कारणबश उक्त पुस्तिका नपाएमा कम्पनीको कर्पोरेट कार्यालयबाट तथा एन.आई.सी. एशिया क्यापिटल लिमिटेड, बबरमहलबाट प्राप्त गर्न सकिने छ।
- ५) प्रतिनिधी (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले सम्पूर्ण शेयरको प्रतिनिधि एउटै व्यक्ति (विभाजन नहुने गरी) हुने गरी प्रतिनिधी(पत्र-प्रोक्सी फारम) भरी कम्पनीको कर्पोरेट अफिसमा सभा शुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगाडी दर्ता गरी सक्नु पर्ने छ। यसरी प्रतिनिधी (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति कम्पनीको शेयरधनी हुनु अनिवार्य छ।
- ६) नाबालक वा अशक्त वा मानसिक सन्तुलन नभएका शेयरधनीहरूको तर्फबाट कम्पनीको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधी तोक्न पाउनेछन्।
- ७) एक शेयरधनीले एक भन्दा बढी प्रतिनिधी (प्रोक्सी) नियुक्त गरेको अवस्थामा पहिलो दर्ता प्रोक्सी मान्य हुनेछ। त्यस पछि आउने प्रोक्सी स्वतः बदर वा अमान्य हुनेछ।
- ८) संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधी नियुक्त गरिएको एक व्यक्ति मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछन्।
- ९) सभामा भाग लिन प्रतिनिधी (प्रोक्सी) नियुक्त गरि सके पछि सम्बन्धित शेयरधनी स्वयम सभामा सहभागी हुन आएमा शेयरधनीले गरि दिएको प्रतिनिधी (प्रोक्सी) स्वतः बदर हुनेछ।
- १०) कुनै संगठीत संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा कार्यकारी प्रमुखले दस्तखत गरी मनोनित गरेको प्रतिनिधीले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नु हुनेछ।
- ११) छलफलका विषय/सूची मध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई छलफलको विषय लिखित रुपमा पेश गर्नु पर्नेछ।
- १२) थप जानकारीको लागि कम्पनीको कर्पोरेट कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गर्दछौं।

# सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

## प्रोक्सी फारम

श्री संचालक समिति  
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  
विराटनगर ।

विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

.....जिल्ला.....न.पा./गा.वि.स. वडा नं..... बस्ने म/हामी.....ले  
त्यस कम्पनीको शेयरधनिको हैसियतले २०७७ माघ ५ गते सोमवारका दिन हुने १२ औं वार्षिक साधारण सभामा म/हामी  
स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन  
तथा मतदान गर्नका लागि .....जिल्ला .....न.पा./गा.वि.स. वडा नं.....बस्ने त्यस कम्पनीका  
शेयरधनि श्री.....शेयर प्रमाणपत्र नं.....लाई मेरो/हाम्रो प्रतिनिधि मनोनित गरि  
पठाएको छु/छौं ।

प्रतिनिधि नियुक्त भएको व्यक्तिको  
नाम:  
हस्ताक्षर नमुना:  
शेयरधनि नं.:  
हितग्राही खाता नं.:

निवेदक  
दस्तखत  
नाम:  
ठेगाना:  
शेयरधनि नं.  
हितग्राही खाता नं.:  
शेयर संख्या  
मिति:

द्रष्टव्य: यो निवेदन सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा पेश गरिसक्नु पर्नेछ ।

## सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

### प्रवेश पत्र

शेयरधनिको नाम:.....


शेयरधनिको परिचय नं./हितग्राही खाता नं. ....

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७७/१०/०५ गते सोमवार हुने १२ औं वार्षिक साधारण सभामा  
उपस्थित हुन जारी गरिएको प्रवेश पत्र ।

शेयरधनिको दस्तखत :

द्रष्टव्य:

१. शेयरधनि आफैले खाली कोष्ठहरू भर्नुहोला ।

  
.....  
कम्पनी सचिव





## कम्पनीको परिचय

वि.सं. २०६४/१२/०६ गते श्री बीमा समितिमा दर्ता भई नेपालको सातौं जीवन बीमा कम्पनीका रूपमा स्थापित सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सानो गौचरण, ज्ञानेश्वर, काठमाडौंमा अवस्थित कर्पोरेट कार्यालय लगायत देशभर रहेका ९३ शाखा कार्यालयहरु मार्फत जीवन बीमा व्यवसाय गर्दै आएको छ। नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा अन्य व्यक्तित्वहरु संस्थापक रहेको यस कम्पनीको व्यवस्थापन अनुभवी तथा व्यवसायिक टोलीबाट हुदै आइरहेको छ।

हाल कम्पनीको संचालक समितिमा श्री केशवप्रसाद भट्टराई ज्यूको अध्यक्षतामा ७ सदस्यहरु हुनहुन्छ भने हाल कम्पनीको व्यवस्थापनको जिम्मा निमित्त प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काज्यूको नेतृत्वमा रहेको छ।

## कम्पनीको भिजन

- सामाजिक एवं आर्थिक दृष्टिकोणले देशको एक महत्वपूर्ण संस्थाको रूपमा स्थापित हुने


## कम्पनीको मिसन

- आर्थिक विकासको निमित्त स्रोत र साधनको सिर्जना गर्न
- आकर्षक प्रतिफल प्राप्त हुने गरी जीवन बीमा सम्बन्धि विभिन्न योजनाहरु संचालनमा ल्याई नागरिकहरुको आर्थिक सुरक्षा गर्दै जीवनस्तरमा सुधार ल्याउने


## कम्पनीको शेयर संरचना

कम्पनीको कूल चुक्ता पूँजी रु. २१५.५१ करोड मध्ये ७० प्रतिशत शेयर संस्थापकहरूसंग रहेको छ भने बाकी ३० प्रतिशत शेयर सर्वसाधारणसंग रहेको छ।







शेयरधनी	स्वामित्वको %
युनिटिक इन्भेष्टमेन्ट प्रा. लि.	१०.२१%
पुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कं. प्रा. लि.	८.१८%
श्री गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्ट प्रा. लि.	७.९०%
उषा इन्भेष्टमेन्ट प्रा. लि.	६.६८%
श्री निकुन्ज अग्रवाल	५.५६%
श्री अर्पित अग्रवाल	५.५३%
त्रिलोक चन्द अग्रवाल	५.४३%
श्री अशोक कुमार अग्रवाल	३.५८%
श्री विरेन्द्र कुमार संघई	२.२२%
श्री महेश कुमार अग्रवाल	१.१७%
एन.आई.सी. एशिया बैंक लि.	१.०९%
युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रा.लि.	१.०१%




## Major Milestones




## आर्थिक परिदृष्यहरू



## आर्थिक परिदृश्यहरू





वार्षिक चक्रवर्ती वृद्धिदर ३३%



वार्षिक चक्रवर्ती वृद्धिदर ७%

## FINANCIAL VALUE ADDED AND DISTRIBUTED

Particulars	2075-76	2074-75	Change %
<b>VALUE ADDED</b>			
Net Premium Income	2,485,980,106	1,669,188,209	49%
Investment and Other Income	611,848,593	418,568,547	46%
<b>Total (A)</b>	<b>3,097,828,699</b>	<b>2,087,756,757</b>	<b>48%</b>
Net Claims Paid	221,770,253	169,448,613	31%
Cost of External Services	122,600,164	97,078,223	26%
<b>Total (B)</b>	<b>344,370,417</b>	<b>266,526,836</b>	<b>29%</b>
<b>Value Added (A-B)</b>	<b>2,753,458,282</b>	<b>1,821,229,921</b>	<b>51%</b>
<b>VALUE DISTRIBUTED</b>			
To Employees as remuneration & bonus	236,242,230 9%	162,091,855 9%	46%
To Agents as Commission & Incentives	516,377,246 19%	299,586,985 16%	72%
To Regulator as service fee	24,859,802 1%	16,691,882 1%	49%
To Shareholders as Dividend	226,856,611 8%	142,976,842 8%	59%
Transfer to Life Fund	1,704,176,471 62%	1,107,524,268 61%	54%
Retained as Reserves & Provisions	44,945,923 2%	92,358,089 5%	-51%
<b>Value Distributed</b>	<b>2,753,458,282</b>	<b>1,821,229,921</b>	<b>51%</b>



## सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारण सभामा

### अध्यक्ष श्री केशव प्रसाद भट्टराईज्यूबाट प्रस्तुत मन्तव्य



आदरणीय शेयरधनी महानुभावहरू,

श्री सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यस बाह्रौं वार्षिक साधारण सभामा उपस्थित शेयरधनी महानुभावहरू, पर्यवेक्षकहरू लगायत सम्पूर्ण महानुभावहरूलाई सञ्चालक समिति एवं मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन प्रकट गर्दछु ।

“तपाईंको भविष्य, हाम्रो अभिभारा” भन्ने मूल नारासहित जीवन बीमा व्यवसायमा संलग्न रहेको यस कम्पनीले आफ्नो १२ औं वर्ष सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराउन पाउँदा मलाई अत्यन्त गर्व महसुस भएको छ ।

कम्पनीले आ.व. २०७५।७६ मा प्रथम बीमाशुल्कतर्फ रु. ९८१,४०३,६३३/-, नवीकरणीय बीमाशुल्कतर्फ रु. १,१४६,३१४,६२५/- र एकल बीमाशुल्क तर्फ रु. ४१७,८३३,४२०/- गरी जम्मा रु. २,५४५,५५१,६७८/- सङ्कलन गर्न सफल भएको छ । गत आ.व. २०७४।७५ मा भएको मूल व्यवसाय रु. १,७४९,४५७,२८८/- को तुलनामा यो ४५.५१ प्रतिशतको वृद्धि हो । साथै, कम्पनीको अधिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा कोषमा ४८.३५ प्रतिशतले वृद्धि भएको समेत जानकारी गराउँदछु ।

नियामक निकाय बीमा समितिबाट जारी गरिएका लगानी नीति अनुरूप विभिन्न क्षेत्रमा लगानी विविधीकरण गर्दै बढीभन्दा बढी प्रतिफल सुनिश्चित गर्नेतर्फ कम्पनी प्रयत्नशील रहेको छ । बीमा बजारमा देखिएको प्रतिस्पर्धाका बाबजुद कम्पनीको व्यवसायमा वृद्धि भई आर्थिक वर्ष २०७५।७६ मा वितरण योग्य मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत गरी नगद लाभांश ५.५२६ प्रतिशत सहित चुक्ता पूँजीको १०.५२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव गरेको व्यहोरा यहाँहरू समक्ष अवगत गराउन चाहन्छु । यसबाट कम्पनी सबल बन्दै गएको स्पष्ट हुन आउँछ । साथै, यस कम्पनीको विद्यमान संस्थापक र सर्वसाधारण समूहको पूँजी संरचना परिवर्तन गरी क्रमशः ६०:४० कायम गर्न पनि यसै साधारण सभामा प्रस्ताव गरिएको जानकारी गराउँदछु ।

यस कम्पनीले माग भए अनुसार समयानुकूल बीमा सेवाहरू उपलब्ध गराई बीमा बजारमा आफ्नो सक्रिय उपस्थिति देखाउनुका साथै

संस्थागत सुशासन तथा पारदर्शितामा जोड दिँदै आएको छ । कम्पनीले नियामक निकायका निर्देशनअनुसार NFRS पद्धतिको अवलम्बन गरी वित्तीय विवरण तयार गर्ने गरेको छ । कम्पनीको आन्तरिक काम-कारवाहीहरूको प्रभावकारिता वृद्धि गर्न सञ्चालक समिति, सञ्चालक समिति अन्तर्गतका उपसमितिहरू तथा व्यवस्थापन समेत दत्तचित्त रहेको छ । यसका साथै नियमनकारी निकायहरूबाट जारी निर्देशन तथा प्रचलित ऐन कानूनको पूर्ण परिपालना गर्दै कम्पनी सञ्चालन भइरहेको व्यहोरा समेत शेयरधनी महानुभावहरू समक्ष निवेदन गर्न चाहन्छु ।

कम्पनीले बीमा बजारमा बढ्दो प्रतिस्पर्धा एवं थपिँदै गएका चुनौतीहरूको सामना गर्न समयसापेक्ष बजार रणनीति र योजनाहरू कार्यान्वयन गर्दै आएको छ । २०७६ चैत्र यता नेपालमा समेत फैलिएको कोभिड १९ रोगका कारण सम्पूर्ण आर्थिक क्षेत्रलगायत बीमा बजारमा विषम स्थिति पैदा भए तापनि कम्पनीको व्यवसायमा निरन्तर वृद्धि हुँदै आएको छ, जुन सुखद पक्ष हो । बीमा बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउन बीमा बजारको अध्ययन तथा अनुसन्धान गर्दै नयाँ रणनीति र बीमा योजनाहरू बजारमा ल्याउने, बीमा व्यवसायलाई देशको दूरदराजसम्म विस्तार गर्ने, आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै कार्यालयको काम अझ चुस्त, भरपर्दो र मितव्ययी बनाउने, अभिकर्तालाई परिमाणात्मक र गुणात्मक रूपमा सशक्त एवं क्रियाशील बनाउने जस्ता कार्यक्रम सञ्चालन गरी व्यवसाय अभिवृद्धि गर्ने आगामी वर्षको योजना रहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु ।

अन्त्यमा,

कम्पनीको सुसञ्चालनमा प्राप्त भइरहेको निरन्तर सहयोग र साथका लागि बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, शेयर रजिस्ट्रार एन.आई.सी. एसिया क्यापिटल लिमिटेड तथा अन्य सरोकारवाला निकायहरू प्रति हृदयदेखि नै हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । साथै, संस्थाको उद्देश्य तथा लक्ष्य हासिल गर्ने अभियानमा अथक योगदान गर्ने कर्तव्यनिष्ठ कर्मचारीहरू, संस्थाप्रति दृढ विश्वास राखी सहयोग गर्ने अभिकर्ताहरू, मार्गनिर्देश गरी सहयोग पुऱ्याउने शेयरधनी महानुभावहरू, संस्थालाई विश्वास गर्ने सम्पूर्ण बीमितहरूका साथै संस्थाको साख एवं श्री वृद्धिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउने सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

धन्यवाद,

२०७७ माघ ५

केशव प्रसाद भट्टराई  
अध्यक्ष

**सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारण सभामा कम्पनी ऐन, २०६३ को दफा १०५ अनुसार सञ्चालक समितिले तयार गरी समितिको तर्फबाट अध्यक्ष श्री केशव प्रसाद भट्टराईज्यूद्वारा प्रस्तुत प्रतिवेदन :**

आदरणीय महानुभावहरू,

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको यो १२ औं वार्षिक साधारण सभामा सहभागी हुन पाल्नुभएका शेयरधनी महानुभावहरू तथा आमन्त्रित सम्पूर्ण महानुभावहरूलाई कम्पनीको सञ्चालक समिति एवं मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु। आजको यो १२ औं वार्षिक साधारण सभामा आ.व. २०७५/७६ को लेखा परीक्षण सम्पन्न वित्तीय विवरण र सोही अवधिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ। कम्पनी ऐन, २०६३ को दफा १०९ मा उल्लिखित प्रावधान अनुसार प्रस्तुत यो प्रतिवेदन माथि विस्तृत छलफल पश्चात् अनुमोदन गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।

(क) विगत बर्षको कारोबारको सिंहावलोकन:

कम्पनीको बीमा व्यवसाय बर्सेनी वृद्धि भइरहेको व्यहोरा यहाँहरूलाई अवगत नै छ। व्यवसाय विस्तार एवं प्रवर्धन गर्न कम्पनीले अख्तियार गरेका रणनीति एवं योजनाहरूको परिणाम स्वरूप कम्पनीको कारोबारमा विस्तार हुँदै गएको कुरा म यहाँ राख्न चाहन्छु। यस कम्पनीले विगत ३ आर्थिक वर्षहरूमा गरेको कारोबारको सङ्क्षिप्त विवरण तथा केही प्रमुख सूचकहरू निम्नानुसार रहेका छन्।

क्र.सं.	विवरण	आ.व. २०७५/७६	आ.व. २०७४/७५	आ.व. २०७३/७४
१	कुल बीमाशुल्क	२,५४५,५५१,६७८	१,७४९,४५७,२८८	१,३३८,२३१,१६०
२	प्रथम बर्षको बीमाशुल्क	१,३९९,२३७,०५३	८७७,७३९,८२७	६७५,८०८,८४३
३	कुल व्यवस्थापन खर्च	५०१,६५९,५७९	३२१,९५८,८९०	२२९,९९९,९४८
४	खूद नाफा	२८९,६६०,२८१	१८६,५४१,९५८	१३६,२५२,५४०
५	जीवन बीमा कोष	५,२२८,८७६,४३२	३,५२४,६९९,९६१	२,४१७,१७५,६९४
६	कुल लगानी (अल्पकालिन समेत)	६,४५२,०८८,९६२	४,६६२,११८,४६४	३,२४३,६०३,५६५
७	बीमा अभिकर्ता संख्या	३६,६६०	१३,३०४	५०६७
८	कर्मचारी संख्या	३०३	२४५	२०६
९	कुल कायम रहेको बीमालेखको संख्या	३६८,६२९	३२४,२४०	३,१०,५२८
१०	कायम रहेको बीमाङ्ग रकम	१९३,९७४,३०७,०००	२१५,९३५,१६५,०१०	१८०,६५९,५०४,०९२
११	जीवन बीमा योजनाहरू	१४	१४	१०
१२	शाखा कार्यालयहरू	८२	७२	६७
१३	दावी भुक्तानी खुद	२२१,७७०,२५३	१६९,४४८,६१३	१०८,३९७,०७२

\* बीमा समितिबाट जारी निर्देशिका बमोजिम तयार गरिएको वित्तीय विवरणबाट लिइएको।

### बीमा कोषको मूल्यांकन

नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले हरेक वर्ष जीवन बीमा कोषको मुल्याङ्कन बीमाङ्कीवाट गराउनुपर्ने व्यवस्था रहेको छ। सो निर्देशनको परिपालना गर्दै कम्पनीले आ.व. २०७५/०७६ सम्मको जीवन बीमा कोषको मुल्याङ्कन गराई बीमाङ्कीवाट स्वीकृत भएको नयाँ बोनस दर समेत कायम गरेको छ।

### (ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोवारलाई कुनै असर परेको भए सो असर:

आ.व. २०७५/७६ अवधिमा विश्वको अर्थतन्त्रमा वृद्धि देखिएको र सोही बमोजिम नेपालको अर्थतन्त्रमा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ। सो आ.व.मा विश्वव्यापी रूपमा बढेको अर्थतन्त्रले नेपाल भित्रिएको विप्रेषणमा समेत सुधार भई समग्र बीमा बजारमा सकारात्मक असर देखिएको र जीवन बीमा बजारमा यस कम्पनीको बीमा परिमाणमा समेत वृद्धि भएको छ। हालको अवस्थामा विश्वव्यापी महामारीको रूपमा देखिएको रोग कोभिडले बीमा बजारमा असर पार्ने पूर्वानुमान रहे तापनि यस कम्पनीले लिएका नयाँ कदमहरूको परिणामस्वरूप बीमालेखहरूको बिक्रीमा उल्लेख्य सुधार हुँदै आएको छ। कोभिड १९ का कारण सुरुआती अवस्थामा विश्वव्यापी रूपमा अर्थतन्त्रमा सङ्कुचन देखिए पनि पछिल्ला अवस्थामा केही कमी आउँदै गरेको र अर्थतन्त्र सुधारोन्मुख रहेकाले बीमा बजारमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ। यसबाट फाइदा लिन कम्पनीले हरसम्भव प्रयास गरिरहेको र कम्पनीको बजार हिस्सामा उल्लेख्य विस्तार गर्ने अपेक्षासमेत रहेको व्यहोरा म यहाँ जानकारी गराउन चाहन्छु।

### (ग) प्रतिवेदन तयार भएको मिति सम्म चालु वर्षको उपलब्धी र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा:

#### चालु आ.व., २०७७ मंसिर मसान्त सम्मको कारोवारको संक्षिप्त विवरण :

बीमालेख सङ्ख्या	: ८०,७८०
बीमाशुल्क	: रु. १,५४३,२६५,७२८।-
कुल दावी भुक्तानी	: रु. २६९,३९०,६०७।-
जीवन बीमा अभिकर्ताहरूको सङ्ख्या	: ४३९४६
जीवन बीमा योजनाहरू	: १४
शाखाहरू	: ९३

कम्पनीको चालु वर्षसम्मको प्राप्त उपलब्धिलाई समीक्षा गर्दा खास गरी पछिल्ला वर्षहरूमा कम्पनीको सक्रियता उल्लेखनीय रूपमा बढिरहेको छ। कम्पनीको व्यवसाय वृद्धिका लागि यसले अख्तियार गरेको रणनीति तथा योजनाहरूका कारण प्रतिफलमा बढोत्तरी भइरहेको छ। व्यावसायिक रणनीतिक योजनाहरूको प्रभावकारी कार्यान्वयन गरी लक्ष्य अनुरूपको उपलब्धि हासिल गर्न थप केन्द्रित हुँदै कम्पनीको जीवन बीमा व्यवसायको विकासमा प्रत्यक्ष भूमिकामा रहेका अभिकर्ताहरूको सङ्ख्या वृद्धि तथा दक्षता अभिवृद्धि गरी व्यवसाय प्रवर्धनमा सक्रिय बनाइनेछ। देशव्यापी रूपमा अभिकर्ता तालिम सञ्चालन गर्ने, पुनर्ताजगीकरण कार्यक्रमहरू सञ्चालन गर्ने, अभिकर्ताहरूको क्रियाशीलताका लागि बजार विभाग सम्बद्ध शाखा तथा कर्मचारीहरूलाई परिचालन गर्ने, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने, कम्पनीले प्रदान गर्ने सेवालालाई अझ सहज र सरल बनाउने, आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै कम्पनीको कार्यलाई प्रभावकारी बनाउने जस्ता कार्यबाट पहलकदमी लिइनेछ। आगामी दिनमा बीमा बजारको अध्ययन गरी सम्भाव्यताका आधारमा आवश्यकता अनुसार उपयुक्त तथा प्रभावकारी जीवन बीमा योजनाहरू ल्याइनेछ। बढीभन्दा बढी मानिसहरूलाई कम्पनीको बीमा योजनामा आवद्ध गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। व्यवसाय विस्तार गर्न थप नयाँ शाखाको विस्तार गर्नुका साथै संस्थागत अभिकर्ता मार्फत बीमा योजनाहरू बिक्री गर्ने वैकल्पिक वितरण प्रणाली समेतलाई समावेश गर्ने नीति अवलम्बन गरिनेछ।



**(घ) कम्पनीको औद्योगिक वा व्यवसायिक सम्बन्ध:**

कम्पनीले आफ्नो व्यवसायलाई विस्तार एवं प्रवर्धन गर्नका लागि औद्योगिक तथा व्यापारिक क्षेत्रसँगको सम्बन्धलाई प्रभावकारी बनाउने नीति अख्तियार गरेको छ । औद्योगिक क्षेत्र वित्तीय सबलता भएको क्षेत्र भएकाले व्यवसाय विस्तारमा उल्लेख्य योगदान गर्न सक्ने ठानेर कम्पनीले सम्बन्ध विस्तारसँगै सहकार्यको योजनासमेत अगाडि सारिरहेको छ । कम्पनीले व्यावसायिक कार्यक्षेत्र विस्तार गर्न औद्योगिक प्रतिष्ठानहरू, बैङ्क, वित्तीय संस्था, सहकारी संस्थाहरू, सङ्गठित संस्थाहरू, सरकारी एवं गैरसरकारी संस्थाहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगिरहेको छ । औद्योगिक एवं वित्तीय क्षेत्रमा हुने पहुँचले कम्पनीको व्यवसाय प्रवर्धनमा उल्लेख्य योगदानका लागि सुमधुर सम्बन्ध विस्तार गर्न योजनाबद्ध रूपमा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

**(ङ) सञ्चालक समितिमा भएको हेरफेर र सो को कारण:**

आ.व. २०७५/०७६ मा संचालकमा कुनै हेरफेर भएको छैन ।

**(च) कारोबारलाई असर पार्ने मुख्य कुराहरू:**

बीमा व्यवसायलाई असर गर्ने प्रमुख तत्वहरू निम्नानुसार बुँदागत रूपमा पेश गरीएको छ ।

- १) देश तथा विदेशमा देखिएको मुद्रास्फीतिको अवस्था
- २) लगानीका विकल्पहरू तथा सोमा प्राप्त हुने प्रतिफलको अवस्था
- ३) बजारमा देखिने तरलताको अवस्था र सोबाट ब्याजदरमा पर्ने असर
- ४) बीमा बजारमा हुने प्रतिस्पर्धा र सोबाट उत्पन्न हुन सक्ने जोखिम
- ५) प्राकृतिक विपद्बाट उत्पन्न हुने विपत्तिको अवस्था
- ६) बीमासँग सम्बन्धित दक्ष जनशक्तिको उपलब्धता
- ७) आन्तरिक वा बाह्य राजनीतिक परिवर्तन

बीमा बजारलाई असर पार्ने विभिन्न तत्वहरूको अध्ययन पश्चात् ती तत्वबाट कम्पनीको बीमा व्यवसायमा कम असर होस् भन्ने उद्देश्य राखी व्यवसाय वृद्धिका लागि विभिन्न उपायहरू अवलम्बन गरिएको छ ।

**(छ) लेखापरिक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया:**

लेखापरिक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख नभएको व्यहोरा जानकारी गराइन्छ ।

**(ज) लाभांश बाँडफाँट गर्न सिफारिस गरिएको रकम:**

आ.व. २०७५/७६ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजी रु. २,१५,५१,३७,६००/- को ५ प्रतिशतका दरले हुने रु. १०,७७,५६,९००/- (अक्षरेपी दश करोड सतहत्तर लाख छपन्न हजार नौ सय मात्र) बराबरको बोनस शेयर साथै सोही चुक्ता पूँजीको ५.५२६ प्रतिशतका दरले हुने रकम रु ११,९०,९९,७११/- (अक्षरेपी एघार करोड नब्बे लाख उनान्सय हजार सात सय एघार मात्र) (बोनस शेयरमा लाग्ने कर सहित) बराबरको नगद लाभांश गरी जम्मा लाभांश रु. २२,६८,५६,६११/- (अक्षरेपी बाईस करोड अठसठ्ठी लाख छपन्न हजार छ सय एघार मात्र) (हालको चुक्ता पूँजीको १०.५२६ प्रतिशत) प्रदान गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावित बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भए पश्चात् शेयरधनीहरूलाई वितरण गरिने व्यहोरा जानकारी गराइन्छ ।

**(झ) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अंकित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो वापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर विक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरवापत रकम फिर्ता गरेको भए सो को विवरण:**

कम्पनीको प्रतिवेदनको मिति सम्म कुनै शेयर जफत गरेको छैन ।

**(ञ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन:**

कम्पनीको आ.व २०७५/७६ को वित्तीय विवरण यसै प्रतिवेदनसाथ संलग्न छ । यस कम्पनीको कुनै सहायक कम्पनी छैन ।

(ट) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन:

कम्पनीको कारोबारको वित्तीय विवरण यसैसाथ संलग्न गरिएको छ। यस कम्पनीको कुनै सहायक कम्पनी छैन।

(ठ) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी:

त्यस्तो विशेष जानकारी प्राप्त भएको छैन।

(ड) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी:

कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूको २०७६ आषाढ मसान्तमा रहेको शेयर स्वामित्वको विवरण निम्न बमोजिम छ र शेयर कारोबारमा निजहरूको त्यस्तो कुनै संलग्नता रहेको जानकारी प्राप्त भएको छैन।

क्र.सं.	सञ्चालक तथा पदाधिकारीको नाम	पद	कित्ता
१	श्री केशव प्रसाद भट्टराई (प्रतिनिधि : श्री गणेश प्रपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.)	अध्यक्ष	८,९९,४०८
२	श्री हेमन्त नाहटा	सञ्चालक	६२,९१४
३	श्री विनोद आत्रेय (प्रतिनिधि : ग्लोबल ट्रेडिङ कन्सर्न प्रा.लि.)	सञ्चालक	१,६७,३३५
४	श्री विशाल अग्रवाल	सञ्चालक	२३,९११
५	श्री गंगा प्रसाद शर्मा	स्वतन्त्र सञ्चालक	-
६	श्री बीरेन्द्र बाबु श्रेष्ठ (प्रतिनिधि : एशियन डिष्टिब्युटर)	सञ्चालक	८,५६४
७	श्री कृति टिवडेवाल	सञ्चालक	१७१

(ढ) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारे उपलब्ध गराईएको जानकारी ब्यहोरा

छैन।

(ण) कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरिद गरेवापत कम्पनीले भुक्तानी गरेको रकम:

छैन।

(त) आन्तरिक नियन्त्रण प्रणाली भएको वा नभएको र भएको भए सोको विस्तृत विवरण,

कम्पनीमा आन्तरिक नियन्त्रण प्रणाली रहेको छ। कम्पनीमा हुने जोखिमलाई नियन्त्रण गर्नका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाइएको छ। कम्पनीले सफ्टवेयर (Software) को माध्यमद्वारा सम्पूर्ण कार्यहरू गर्दै आएको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित रहेको छ। कम्पनीमा सम्बन्धित ऐन, नियम तथा निर्देशन बमोजिम कार्य भएनभएको निरीक्षण तथा रिपोर्टिङका लागि परिपालन अधिकृतको नियुक्ति रहेको छ। जीवन बीमा व्यवसायमा हुने जोखिम (Underwriting) तथा लगानी जोखिम नियन्त्रण गर्नका लागि जोखिम व्यवस्थापन तथा सोलभेन्सी उप-समितिमा छलफल गर्ने गरिएको छ। शाखा तथा उप-शाखाहरूको व्यावसायिक गतिविधि तथा आर्थिक कारोबारको विवरण पारदर्शी बनाउन आवश्यक रिपोर्टिङको व्यवस्था गरिएको कम्पनीमा आन्तरिक नियन्त्रणको अवस्था प्रभावकारी रहेको छ।

(थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण:

आ.व. २०७५।७६ को कुल व्यवस्थापन खर्च रु. ५०९,६५९,५७९।- रहेको छ। कम्पनीको बीमा व्यवसाय विस्तार तथा शाखाहरूको सबलीकरण गर्ने क्रममा अघिल्लो वर्षको तुलनामा व्यवस्थापन खर्चमा केही वृद्धि हुन गए पनि आउँदा वर्षहरूमा व्यवस्थापन खर्च कम गर्दै लैजानका लागि योजनाबद्ध रूपमा कार्य गरिनेछ। साथै, सञ्चालक समितिका तर्फबाट कम्पनीको व्यवस्थापन खर्च घटाउन व्यवस्थापनलाई निर्देशन दिएकाले आगामी वर्षमा क्रमिक रूपमा सुधार हुँदै जाने विश्वास दिलाउन चाहन्छु। वित्तीय विवरणको 'अनुसूची ७' मा व्यवस्थापन खर्चको विवरण उल्लेख गरिएको छ।

- (द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण:  
प्रस्तुत आ.व.मा लेखापरीक्षण समितिमा श्री वीरेन्द्र बाबु श्रेष्ठको संयोजकत्वमा श्री गंगा प्रसाद शर्मा र श्री विशाल अग्रवाल सदस्य रहनु भएको थियो । उहाँहरूलाई बैठक भत्ता वापत रु २,३९,२५०/- प्रदान गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन प्राप्त हुना साथ लेखापरीक्षण समितिको बैठक बसी लेखापरीक्षकले दिएका सुझावहरूको कार्यान्वयनका लागि व्यवस्थापनलाई निर्देशन प्रदान हुँदै आएको छ । कम्पनीमा आन्तरिक काम कारवाहीको अवस्था निरन्तर सुधारोन्मुख भइरहेको छ ।
- (ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेरधनी वा निजको नजिकको नातेदार वा निज संलग्न रहेको फर्म कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा:  
त्यस्तो नरहेको जानकारी गराइन्छ ।
- (न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम:  
प्रस्तुत आ.व.मा सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक रु.५,५००/- र सञ्चालकहरू लाई प्रति बैठक भत्ता रु. ५,०००/- गरी कुल बैठक भत्ता रु. ८,११,०००/- भुक्तानी गरिएको छ । प्रबन्धकस्तर सम्मका अन्य पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत रु १,४०,५४,३४५/- भुक्तानी गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता तथा अन्य सेवा सुविधा निम्नानुसार रहेको छ ।

क्र.सं	विवरण	रकम
१	कुल तलब तथा भत्ता	४,४८०,५००/-
२	कार्य सम्पादनमा आधारित भत्ता	४४९,५००/-
३	कर्मचारी बोनस (बोनस ऐन बमोजिम)	१,२६७,६३६/-
कुल रकम		६,१९७,६३६/-

- (प) शेरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम:  
नरहेको जानकारी गराइन्छ ।
- (फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्रि गरेको कुराको विवरण:  
नभएको जानकारी गराइन्छ ।
- (ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण:  
नरहेको जानकारी गराइन्छ ।
- (भ) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुरा ।  
(अ) सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा:  
कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका र नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाइको नियम तथा निर्देशनलाई निरन्तर परिपालना गर्दै आइरहेको छ । कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी उपलब्ध गराउनु पर्ने सूचना एवं जानकारी समेत सम्बन्धित निकायमा निरन्तर उपलब्ध गराइरहेको छ । यसतर्फ कम्पनी सदा सचेत एवं प्रतिबद्ध रहेको छ ।
- (आ) बीमा समितिबाट जारी भएको संस्थागत सुशासन सम्बन्धी निर्देशिका कार्यान्वयन गरी कम्पनीले सोको पूर्ण रूपमा परिपालना गर्दै आएको छ ।

- (इ) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६(२) संग सम्बद्ध थप विवरणहरूः
- (१) समीक्षा अवधिमा कानुनी कारवाही सम्बन्धी विवरणः
- (क) समीक्षा अवधिमा कम्पनीले वा कम्पनीका विरुद्ध मुद्दा दायर गरेको वा भएको भएः  
त्यस्तो कुनै जानकारी प्राप्त नभएको सूचित गरिन्छ ।
- (ख) समीक्षा अवधिमा कम्पनीको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकका विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भएः  
त्यस्तो कुनै जानकारी प्राप्त नभएको सूचित गरिन्छ ।
- (ग) कम्पनीको संस्थापक वा सञ्चालकविरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए  
त्यस्तो कुनै जानकारी प्राप्त नभएको सूचित गरिन्छ ।
- (२) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः  
कम्पनीको शेयरसम्बन्धी सम्पूर्ण कार्य शेयर रजिस्ट्रार श्री एन.आई.सी. एशिया क्यापिटल लि., बबरमहलबाट भइरहेको छ । शेयर कारोबारमा भइरहने उतारचढाव तथा खुल्ला बजारका कारण शेयर मूल्यमा घटबढ भइरहँदा कम्पनीको शेयर कारोबारसमेत घटबढ हुने गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेब साइट अनुसार २०७६ आषाढ मसान्तको शेयर कारोबार निम्नानुसार रहेको छः

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कुल दिन	कारोबार भएको कुल संख्या	कुल कारोबार भएको शेयर संख्या
६१९	४४२	४५६	६४	३२८६	५,०४,०९८

धन्यवाद ।

अध्यक्ष  
संचालक समितिको तर्फबाट



**संचालक समिति**



**अभिकर्ता तालिम कार्यक्रम**



अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम



वनभोज कार्यक्रम

एजेन्सी म्यानेजरलाई सम्मान



मृत्यु दाबी भुक्तानी

# नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण

## P. L. Shrestha & Co. Chartered Accountants

### INDEPENDENT AUDITOR'S REPORT TO THE SHAREHOLDERS OF SURYA LIFE INSURANCE COMPANY LIMITED

#### Report on the Audit of the Financial Statements

We have audited the accompanying financial statements of Surya Life Insurance Company Limited (hereafter referred to as "SLIC" or "the Company") which comprise Statement of Financial Position as at Ashad 31, 2076 (July 16, 2019), and statement of profit or loss and Other Comprehensive Income, Statement of Changes in Equity and Statement of Cash Flows for the year then ended, and a Summary of Significant Accounting Policies and other explanatory notes (hereafter referred to as "the financial Statements").

In our opinion, the financial statement presents fairly, in all material respects, the financial position of Surya Life Insurance Company Limited, as at Ashad 31, 2076 (July 16, 2019), and its financial performance, cash flows, changes in equity for the year then ended, and a summary of significant accounting policies and other explanatory information, in accordance with Nepal Financial Reporting Standards.

#### Basis for Opinion

We conducted our audit of the financial statements in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those Standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Company in accordance with the Handbook of The Code of Ethics for Professional Accountants issued by The Institute of Chartered Accountants of Nepal (ICAN), and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of The Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our audit opinion on the financial statements.

#### Emphasis of Matters

We draw attention to the uncertainties resulted due to the outbreak of SARS-CoV-2 virus (COVID-19). The Government of Nepal initiated a nation-wide lockdown from March 24, 2020 which has led to significant decline and volatility in local economic activities. The Nepalese economy would be impacted by this pandemic with contraction in industrial and services output across small and large businesses which may also impact the Company's business. In view of these uncertainties, the impact on the Company's results is significantly dependent on future developments.

Our opinion is not modified in respect of this matter.

#### Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in the audit of the financial statements and include the most significant assessed risks of material misstatement (whether or not due to fraud) identified, including those which had the greatest effect on: the overall audit strategy; the allocation of resources in the audit; and directing the efforts of the engagement team. We summaries below the key audit matters, in decreasing order of audit significance, in arriving at our audit opinion above, together with our key audit

113/19 Surung Galli, Maharajgunj, Kathmandu, Nepal, Tel.: +977 1 4412207  
Aslo at: Narayan Gopal Sadak, Maharajgunj, P.O. Box No. 3516  
Tel: +977 1 4720986, +977 1 4720880, Email: info@pls.com.np



WE ARE AN INDEPENDENT MEMBER OF  
THE GLOBAL ADVISORY  
AND ACCOUNTING NETWORK



procedures to address those matters and, as required for public interest entities, our results from those procedures. These matters were addressed, and our results are based on procedures undertaken, in the context of, and solely for the purpose of, our audit of the financial statements as a whole, and in forming our opinion thereon, and consequently are incidental to that opinion, and we do not provide a separate opinion on these matters.

Key audit matter	Key Audit Procedure
<p><b><u>Financial Investments</u></b></p> <p>The investment portfolio of company includes investment in Development Bond issued by Nepal Rastra Bank, bond of public companies, fixed deposits of commercial banks, development banks and finance companies and investment in shares.</p> <p>Total Financial Investments : NPR 6,347.32 Million as on 16<sup>th</sup> July 2019 (NRs. 4,526.41 Million as on 16<sup>th</sup> July 2018)</p> <p>Total Financial Investment represents 79.96% of total assets of the company.</p> <p>Investments are made as per Company's Investment Policy strictly adhering to investment directive issued by Insurance Board.</p>	<ul style="list-style-type: none"> <li>• We have checked the compliance of the Financial Investment made by the Company with the Investment Directive issued by Insurance Board and company's internal policy as well as tested the effectiveness of internal control with regards to decisions and procedures related to financial investment.</li> <li>• We have assessed the appropriateness of the valuation made of financial investments and checked whether required impairment loss has been booked or not.</li> <li>• We have verified the adequacy of disclosure made in the financial statement regarding the financial investments.</li> </ul> <p><b>Our results:</b> We considered the valuation and disclosure of Financial Investment to be acceptable.</p>

**Information Other than the Financial Statements and Auditor's Report Thereon**

The Company's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the Management report, Report of the Board of Directors and Chairman's statement but does not include the financial statements and our auditor's report thereon.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated.

If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.




### **Responsibility of Management and Those Charged with Governance for the Financial Statements**

The Company's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the Management report, Report of the Board of Directors and Chairman's statement but does not include the financial statements and our auditor's report thereon.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated.

If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.

### **Auditor's Responsibilities for the Audit of the Financial Statements**

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal controls relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Company's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Company's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial



statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Company to cease to continue as a going concern.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.


We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

### **Report on Other Legal and Regulatory Requirements**

On the basis of our examination, we would like to further report that:

- i. We have obtained all the information and explanations, which were considered necessary for the purpose of our audit.
- ii. The financial statements are in agreement with the books of account maintained by the Company.
- iii. In our opinion, proper books of accounts as required by the law have been kept by the Company.
- iv. During our examination of the books of account of the Company, we have not come across the cases where the Board of Directors or any member thereof or any representative or any office holder or any employee of the company has acted contrary to the provisions of law or caused loss or damage to the company.
- v. The details of the branches are adequate for the purpose of our audit, and
- vi. We have not come across any fraudulence in the accounts, so far as it appeared from our examination of the book.

Place: Kathmandu  
Date: November 10, 2020  
UDIN: 201112CA000812hqKn



Rajesh Poudel, FCA  
Managing Partner



**Surya Life Insurance Company Limited**  
**Statement of Financial Position as at 16 July 2019**

Particulars	Note	Amount in NPR	
		As at 16 July 2019	As at 16 July 2018
<b>ASSETS</b>			
Property, plant and equipment	4.1	67,043,102	42,693,960
Intangible assets	4.2	814,733	1,172,556
Financial Investments	4.3	6,347,315,099	4,526,405,827
Loans at amortized cost	4.4	570,434,183	325,296,336
Other Financial assets at amortized cost	4.5	16,468,233	96,646,010
Deferred tax asset	4.25	220,792,457	161,308,163
Other assets	4.6	16,515,762	12,331,658
Current tax assets	4.7	252,529,822	173,469,460
Cash and cash equivalents	4.8	445,888,871	310,872,874
<b>Total assets</b>		<b>7,937,802,262</b>	<b>5,650,196,844</b>
<b>EQUITY</b>			
Share capital	4.13	1,267,728,000	1,094,821,300
Retained earnings		215,565,595	172,802,134
Catastrophe reserve		85,764,606	56,803,894
Other reserves	4.14	275,800,965	181,446,989
<b>Total equity</b>		<b>1,844,859,166</b>	<b>1,505,874,317</b>
<b>LIABILITIES</b>			
Insurance contract liabilities	4.9	5,706,222,262	3,924,270,763
Financial Liabilities	4.10	287,180,604	158,174,271
Other liabilities	4.11	45,800,844	23,479,896
Provisions	4.12	53,739,387	38,397,597
<b>Total liabilities</b>		<b>6,092,943,096</b>	<b>4,144,322,527</b>
<b>Total liabilities and equity</b>		<b>7,937,802,262</b>	<b>5,650,196,844</b>

As per our report of even date attached

**Shishir Bhattarai**  
Finance Manager

**Shiva Nath Pandey**  
Chief Executive Officer

**Keshab Prasad Bhattarai**  
Chairman

**CA Rajesh Poudel**  
Partner  
P.L Shrestha & Co.  
Chartered Accountants

**Hemanta Nahata**  
Director

**Bishal Agrawal**  
Director

**Ganga Prasad Sharma**  
Director

**Dr. Binod Atreya**  
Director

**Birendra Babu Shrestha**  
Director

**Kriti Tibrewal**  
Director

Kathmandu, Nepal  
Date: 2077/07/25

**Surya Life Insurance Company Limited**  
**Statement of Profit or Loss for the year ended 16 July 2019**

Particulars	Note	Year ended 16 July 2019	Year ended 16 July 2018
Gross earned premium revenue	4.15	2,545,551,678	1,749,457,288
Outward reinsurance	4.15	(59,571,571)	(80,269,079)
<b>Net insurance premium revenue</b>		<b>2,485,980,107</b>	<b>1,669,188,209</b>
<b>Other incomes</b>			
Income from investments	4.16	538,481,583	376,097,162
Other income	4.17	56,489,689	65,597,740
<b>Total income</b>		<b>3,080,951,379</b>	<b>2,110,883,111</b>
Gross claims and benefits paid	4.18	272,820,475	227,211,879
Claims ceded to reinsurers	4.18	(51,050,223)	(57,763,266)
Changes in net insurance liability	4.9	1,748,052,655	1,185,070,366
<b>Net insurance benefits and claims</b>		<b>1,969,822,907</b>	<b>1,354,518,979</b>
Agent expenses	4.19	524,611,209	300,657,893
Regulatory service fee	4.20	24,859,802	16,691,881
Employees benefit expenses	4.21	236,475,518	185,175,288
Impairment losses on financial assets	4.22	3,549,755	-
Depreciation & Amortization	4.23	11,142,422	10,478,770
Other operating expenses	4.24	98,740,565	71,985,430
<b>Other expenses</b>		<b>899,379,272</b>	<b>584,989,262</b>
<b>Total expenses</b>		<b>2,869,202,179</b>	<b>1,939,508,241</b>
<b>Profit before income tax</b>		<b>211,749,200</b>	<b>171,374,870</b>
Tax expense:		(72,039,421)	(33,989,284)
- Provision for income tax		-	-
- Deferred tax (income)/expense	4.25	(72,039,421)	(33,989,284)
<b>Profit for the year</b>		<b>283,788,621</b>	<b>205,364,154</b>
<b>Earnings Per Share (EPS)</b>			
Basic EPS (Rs)	5.7	22.39	17.16
Diluted EPS (Rs)	5.7	22.39	17.16

**As per our report of even date attached**

**Shishir Bhattarai**  
Finance Manager

**Shiva Nath Pandey**  
Chief Executive Officer

**Keshab Prasad Bhattarai**  
Chairman

**CA Rajesh Poudel**  
Partner  
P.L Shrestha & Co.  
Chartered Accountants

**Hemanta Nahata**  
Director

**Bishal Agrawal**  
Director

**Ganga Prasad Sharma**  
Director

**Dr. Binod Atreya**  
Director

**Birendra Babu Shrestha**  
Director

**Kriti Tibrewal**  
Director

Kathmandu, Nepal  
Date: 2077/07/25

**Surya Life Insurance Company Limited**  
**Statement of Other Comprehensive Income (OCI) for the year ended 16 July 2019**

Particulars	Year ended 16 July 2019	Year ended 16 July 2018
<b>Profit for the year</b>	283,788,621	205,364,154
<b>Other comprehensive income</b>		
<b>Items that will not be reclassified to profit or loss</b>		
- Gains/(losses) from investments in equity instruments measured at fair value	41,213,849	(33,730,466)
- Gains/(losses) on revaluation		
- Actuarial gains/(losses) on defined benefit plans	3,229,591	(1,687,966)
- Income tax relating to above items	(11,110,860)	8,854,608
<b>Total other comprehensive income, net of tax</b>	<b>33,332,580</b>	<b>(26,563,824)</b>
<b>Total comprehensive income for the year</b>	<b>317,121,201</b>	<b>178,800,330</b>

**As per our report of even date attached**

**Shishir Bhattarai**  
Finance Manager

**Shiva Nath Pandey**  
Chief Executive Officer

**Keshab Prasad Bhattarai**  
Chairman

**CA Rajesh Poudel**  
Partner  
P.L Shrestha & Co.  
Chartered Accountants

**Hemanta Nahata**  
Director

**Bishal Agrawal**  
Director

**Ganga Prasad Sharma**  
Director

**Dr. Binod Atreya**  
Director

**Birendra Babu Shrestha**  
Director

**Kriti Tibrewal**  
Director

Kathmandu, Nepal  
Date: 2077/07/25

**Surya Life Insurance Company Limited**  
**Statement of Cash Flows for the year ended 16 July 2019**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
<b>Cash flow from operating activities:</b>		
Profit before income tax	211,749,200	171,374,870
<b>Adjustments for: -</b>		
Depreciation and amortization	11,142,422	10,478,770
Impairment losses on financial assets	3,549,755	-
Interest Income	-	697,657
Loss/(Gain) on financial assets at fair value through profit and loss	(1,953,856)	(2,792,937)
Investment incomes	(538,481,583)	(376,097,162)
Loss/(Gain) on sale of assets	-	-
Changes in insurance contract liabilities	1,748,052,655	1,185,070,366
Provision for staff bonus	23,527,689	16,244,081
Provision for gratuity and pensions	4,137,245	3,569,976
Provision for leave encashment	21,593,330	14,847,602
Lease Equalisation	1,140,667	-
Prior period items	(1,391,462)	(224,963)
<b>Operating profit before changes to receivables and payables</b>		
Change in other assets	75,993,673	(73,633,438)
Changes in loans & advances	(248,687,604)	(120,149,721)
Change in reinsurance and other payables	146,851,121	70,602,165
Staff bonus paid	(16,244,081)	(11,146,147)
Termination employee benefits paid during the year	(7,159,194)	(12,835,191)
<b>Cash generated from operations</b>		
Income tax paid	(79,060,362)	(59,446,029)
<b>A. Net cash inflow from operating activities</b>	<b>1,354,759,616</b>	<b>816,559,899</b>
<b>Cash flow from investing activities:</b>		
Proceeds from disposal of property and equipment	2,736,257	3,838,605
Purchase of property, plant and equipment	(37,754,998)	(19,464,152)
Purchase of Intangible assets	(115,000)	(593,333)
Purchase of Investments held at amortized cost	(1,700,395,000)	(1,367,500,000)
Proceeds from sale of corporate shares	(100,448,346)	(44,612,798)
Interest & Dividend received	561,583,361	372,795,587
<b>B. Net cash (outflow)/inflow from investing activities</b>	<b>(1,274,393,726)</b>	<b>(1,055,536,092)</b>
<b>Cash flow from financing activities:</b>		
Issue of equity shares	68,181,843	251,671,300
Settlement of borrowings	-	-
Dividends paid	(13,531,737)	(9,836,842)
<b>C. Net cash outflow from financing activities</b>	<b>54,650,106</b>	<b>241,834,458</b>
(Decrease)/Increase in cash and cash equivalents (A+B+C)	135,015,997	2,858,265
Cash and cash equivalents at start of year	310,872,874	308,014,609
<b>Cash and cash equivalents at end of year</b>	<b>445,888,871</b>	<b>310,872,874</b>

As per our report of even date attached

**Shishir Bhattarai**  
Finance Manager

**Shiva Nath Pandey**  
Chief Executive Officer

**Keshab Prasad Bhattarai**  
Chairman

**CA Rajesh Poudel**  
Partner  
P.L Shrestha & Co.  
Chartered Accountants

**Hemanta Nahata**  
Director

**Bishal Agrawal**  
Director

**Ganga Prasad Sharma**  
Director

**Dr. Binod Atreya**  
Director

**Birendra Babu Shrestha**  
Director

**Kriti Tibrewal**  
Director

Kathmandu, Nepal  
Date: 2077/07/25

Surya Life Insurance Company Limited  
Statement of Changes in Equity for the year ended 16 July 2019

Particulars	Amount in NPR								
	Share Capital	Retained Earnings	Catastrophe reserve	Share Premium	Regulatory Reserve	DTA Reserve	Fair Value Reserves	Actuarial re-measurement	Total Equity
<b>As at 15 July 2017</b>	<b>656,250,000</b>	<b>243,376,245</b>	<b>38,172,195</b>	-	<b>864,726</b>	<b>118,447,302</b>	<b>4,462,949</b>	<b>(79,149)</b>	<b>1,061,494,268</b>
Prior period items	-	(224,963)	-	-	-	-	-	-	(224,963)
Profit for the year	-	205,364,154	-	-	-	-	-	-	205,364,154
Disposal of financial investment at FV/OCI	-	-	-	-	-	-	-	-	-
Re-measurement gains on defined benefit plan	-	-	-	-	-	-	-	-	-
Change in fair value of financial assets through OCI	-	-	-	-	-	-	(25,297,849)	-	(25,297,849)
Re-measurement gains on defined benefit plan	-	67,874	-	-	-	-	(50,905)	(1,265,975)	(1,265,975)
Transfer to retained earnings on disposal	-	(18,631,699)	18,631,699	-	-	-	-	-	16,968
Transfer to Catastrophe reserves	-	-	-	-	-	-	-	-	-
Transfer to Life Fund	-	-	-	-	-	-	22,813,879	1,139,377	23,953,256
Transfer to Statutory Reserve	-	(60,412,633)	-	-	17,551,773	42,860,861	-	-	-
<b>Total comprehensive income for the year</b>	<b>-</b>	<b>126,162,731</b>	<b>18,631,699</b>	<b>-</b>	<b>17,551,773</b>	<b>42,860,861</b>	<b>(2,534,875)</b>	<b>(126,597)</b>	<b>202,645,591</b>
<b>Transactions with owners:</b>									
Dividend	-	(9,836,842)	-	-	-	-	-	-	(9,836,842)
Issue of bonus share	186,900,000	(186,900,000)	-	-	-	-	-	-	-
Issue of Share Capital-Par value	251,671,300	-	-	-	-	-	-	-	251,671,300
Share issue expenses	-	-	-	-	-	-	-	-	-
Transfer of share premium	-	-	-	-	-	-	-	-	-
<b>Total transactions with owners</b>	<b>438,571,300</b>	<b>(196,736,842)</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>241,834,458</b>
<b>As at 16 July 2018</b>	<b>1,094,821,300</b>	<b>172,602,134</b>	<b>56,803,894</b>	<b>-</b>	<b>18,416,499</b>	<b>161,308,163</b>	<b>1,928,074</b>	<b>(205,746)</b>	<b>1,505,874,317</b>



Particulars	Share Capital	Retained Earnings	Catastrophe reserve	Share Premium	Regulatory Reserve	DTA Reserve	Fair Value Reserves	Actuarial re-measurement	Total Equity
As at 16 July 2018	1,094,821,300	172,802,134	56,803,894	-	18,416,499	161,308,163	1,928,074	(205,746)	1,505,874,317
Prior period items		(1,391,462)							
Profit for the year		283,788,621							
Other comprehensive income									
Change in fair value of financial assets through OCI									
Re-measurement gains on defined benefit plan		(2,434,780)						2,422,193	
Lease Equalisation on application of NAS 17		(5,777,070)							(2,434,780)
Transfer to retained earnings on disposal		(28,960,712)	28,960,712				4,332,802		(1,444,267)
Transfer to Catastrophe reserves									
Transfer to Life Fund								(2,179,974)	
Transfer from Statutory fund		(59,484,294)				59,484,294			
Total comprehensive income for the year		185,740,303	28,960,712			59,484,294	3,524,319	242,219	277,951,847
Transactions with owners:									
Dividend		(7,148,842)							(7,148,842)
Issue of bonus share	135,828,000	(135,828,000)		31,103,143					
Issue of Share Capital-Par value	37,078,700								68,181,843
Share issue expenses									
Transfer of share premium	172,906,700	(142,976,842)							
Total transactions with owners	1,267,728,000	215,565,595	85,764,606	31,103,143	18,416,499	220,792,457	5,452,393	36,473	1,844,859,165
As at 16 July 2019									

As per our report of even date attached

**CA Rajesh Poudel**  
Partner  
P.L Shrestha & Co.  
Chartered Accountants

**Keshab Prasad Bhattarai**  
Chairman

**Ganga Prasad Sharma**  
Director

**Kriti Tibrewal**  
Director

**Shiva Nath Pandey**  
Chief Executive Officer

**Bishal Agrawal**  
Director

**Birendra Babu Shrestha**  
Director

**Shishir Bhattarai**  
Finance Manager

**Hemanta Nahata**  
Director

**Dr. Binod Atreya**  
Director

Kathmandu, Nepal  
Date: 2077/07/25

Surya Life Insurance Company Limited  
Notes forming part of financial statements for the year ended 16 July 2018

## 1. Reporting Entity

Surya Life Insurance Company Limited (Surya Life) is a limited liability company incorporated and domiciled in Nepal. The address of its registered office is Sano Gaucharan, Kathmandu, Nepal. The Company was issued a license to operate Life Insurance Business on 2064/12/06 (19th March'08). The company underwrites life insurance risks. The company currently has 28 branches in operation.

The Company is listed on Nepal Stock Exchange and its stock symbol is "SLICL"

## 2. Basis of Preparation

The financial statements of the Company have been prepared on accrual basis of accounting in accordance with Nepal Financial Reporting Standards (NFRS) as published by the Accounting Standards Board (ASB) Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN).

The financial statements comprise the Statement of Financial Position, Statement of Profit or Loss and the Statement of Other Comprehensive Income, the Statement of Changes in Equity, the Statement of Cash Flows and the Notes to the Accounts.

### 2.1. Statement of Compliance

The financial statements were prepared on an accrual basis of accounting in accordance with Nepal Financial Reporting Standards (NFRS) read along with the approved carve-outs. Historical cost convention was used for financial statement recognition and measurement except otherwise required by NFRS. Where, other method(s), other than historical costs, such as fair value has been applied, these have been disclosed in accordance with the applicable reporting framework. The adoption of NFRS for preparation of financial statements was brought in effect from fiscal year 2074/75.

The amounts of financial statements were presented in Nepalese Rupees (NPR) being the functional currency of the Company. The figures were rounded to the nearest rupee except where indicated otherwise.

The financial statements comprise the Statement of Financial Position, Statement of Profit or Loss, Statement of Other Comprehensive Income, the Statement of Changes in Equity, the Statement of Cash Flows and the Notes to the Accounts.

### 2.2 Approval of financial statements

The approval of financial statements accompanied notes to the financial statements have been adopted by the Board of Directors in it's 276th meeting held on 10 November 2020 and the Board acknowledges the responsibility of preparation of financial statements of the Company. The approved financial statements have been recommended for approval by the shareholders in the 12th annual general meeting of the Company.

### 2.3 Functional and Presentation Currency

The financial statements are presented in Nepalese Rupees (NPR) which is the Company's functional currency. All financial information presented in NPR has been rounded to the nearest rupee except where indicated otherwise.

### 2.4 Use of Estimates, Assumptions and Judgements

The Company, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the Company is required to make judgments in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. This may later be determined that a different choice could have been more appropriate.

The accounting policies have been included in the relevant notes for each item of the financial statements and the effect and nature of the changes, if any, have been disclosed.

The NFRS requires the Company to make estimates and assumptions that will affect the assets, liabilities, disclosure

of contingent assets and liabilities, and profit or loss as reported in the financial statements. The Company applies estimates in preparing and presenting the financial statements and such estimates and underlying assumptions are reviewed periodically. The revision to accounting estimates are recognized in the period in which the estimates are revised and are applied prospectively.

Disclosures of the accounting estimates have been included in the relevant sections of the notes wherever the estimates have been applied along with the nature and effect of changes of accounting estimates, if any.

#### **2.4.1 Going Concern**

The financial statements are prepared on a going concern basis, as the Board of the Company is satisfied that the Company has the resources to continue in business for the foreseeable future. In making this assessment, the Board of Directors have considered a wide range of information relating to present and future conditions, including future projections of profitability, cash flows and capital resources.

### **2.5 Changes in Accounting Policies**

NFRS requires the company to adopt accounting policies that are most appropriate to the company's circumstances. The company has been adopting accounting policies to ensure compliance with NFRS. Specific accounting policies have been included in the notes for each items of financial statements which requires disclosures of accounting policies or changes in accounting policies. Effect and nature of changes, if any, have been disclosed wherever applicable.

### **2.6 Reporting Pronouncements**

The Company has, for the preparation of financial statements, adopted the NFRS pronounced by ASB as effective on September 13, 2013. The NFRS confirm, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

However, the Institute of Chartered Accountants of Nepal (ICAN) vide its notice dated 20 September 2018 has resolved that Carve-outs in NFRS with Alternative Treatment and effective period shall be provided to the Company and Financial Institutions regulated by NRB on the specific recommendation of Accounting Standard Board (ASB). Details of carve out provided are as follows.

#### **2.6.1 NAS 34: Interim Financial Reporting**

In para 2, if an entity's interim financial report is described as complying with NFRSs, it must comply with all of the requirements of this Standard. Paragraph 19 requires certain disclosures in that regard. However, an entity shall not require to restate its corresponding previous interim period balance if it is impracticable to restate.

The carve out is optional and has been provided for the FY 2017-18 and 2018-19. Accordingly, the Company has opted the carve out.

### **2.7 New Standards in issue but not yet effective**

For the reporting of financial instruments, NAS 32 Financial Instruments, Presentation, NAS 39 Financial Instruments Recognition and Measurements and NFRS 7 Financial Instruments – Disclosures have been applied. NFRS 9 has been complied for the classification of Financial Instruments.

A number of new standards and amendments to the existing standards and interpretations have been issued by IASB after the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB Nepal incorporates them within NFRS.

### **2.8 New Standards and Interpretations not adopted**

The following amendments are not mandatory for 2019 and have not been early adopted by the group. The Company is still currently assessing the detailed impact of these amendments

#### **2.8.1 IFRS 17**

IIFRS 17 Insurance Contracts was issued by the IASB on 18 May 2017 and has a mandatory

effective date of annual periods beginning on or after 1 January 2022. It supersedes IFRS 4 Insurance Contract. IFRS 17 with corresponding effective date has not been endorsed by Accounting Standard Board (ASB) of Nepal yet. The management is still assessing the potential impact on its financial statements, if IFRS 17 is applied in future.

### 2.8.2 IFRS 9 'Financial Instruments'-Impairment

IFRS 9 'Financial Instruments' was issued by the IASB in July 2014 and effective internationally for the financials beginning on or after 1 January 2018. Accounting Standard Board of Nepal endorsed NFRS 9 Financial Instruments with some exceptions, mainly in the Impairment. Currently, Incurred Loss Model as specified in NAS 39 is used. The requirement of IFRS 9 is Expected Credit Loss Model. The management is still assessing the potential impact on its financial statements, if Expected Credit Loss (ECL) model is introduced.

### 2.8.3 IFRS 16 'Leases'

IFRS 16 'Leases' is effective for annual periods beginning on or after 1 January 2019. IFRS 16 is the new accounting standard for leases and will replace IAS 17 'Leases' and IFRIC 4 'Determining whether an Arrangement contains a Lease'. The new standard removes the distinction between operating or finance leases for lessee accounting, resulting in all leases being treated as finance leases. All leases will be recognised on the statement of financial position with the optional exceptions for short-term leases with a lease term of less than 12 months and leases of low-value assets (for example mobile phones or laptops). A lessee is required to recognize a right-of-use asset representing its right to use the underlying leased asset and a lease liability representing its obligation to make lease payments. The main reason for this change is that this approach will result in a more comparable representation of a lessee's assets and liabilities in relation to other companies and, together with enhanced disclosures, will provide greater transparency of a lessee's financial leverage and capital employed. The standard permits a lessee to choose either a full retrospective or a modified retrospective transition approach.

IFRS 16 Leases has not yet been adopted by the Accounting Standard Board of Nepal.

## 2.9 Discounting

Discounting has been applied where assets and liabilities are non-current, and the impact of the discounting is material.

## 2.10 Limitation of NFRS Implementation

Wherever the information is not adequately available, and/or it is impracticable to develop the, such exception to NFRS implementation has been noted and disclosed in respective sections.

## 3. Significant Accounting Policies

### 3.1 Basis of Measurement

The financial statements have been prepared on historical cost basis except for the following material items in the statement of financial position:

- financial instruments at fair value through profit or loss are measured at fair value
- the liability for defined benefit obligations is recognized as the present value of the defined benefit obligation less the net total of the plan assets.
- Insurance contract liabilities have been determined using Gross Premium Valuation method, which applies present value principle of measurement.

### 3.2 Property and Equipment

#### a. Recognition and Measurement

The cost of an item of property and equipment shall be recognized as an asset, initially recognized at cost, if, and only if:

- it is probable that future economic benefits associated with the item will flow to the entity; and
- the cost of the item can be measured reliably.

Property, plant and equipment are initially stated at cost which includes purchase price, non-refundable taxes and any other such costs which are directly attributable to bringing the asset to the present location and condition necessary for it to be capable of operating in the manner intended by management. Refundable taxes are excluded from the cost of property, plant and equipment.

The Company adopts cost model for entire class of property and equipment. Neither class of the property and equipment are measured at revaluation model nor is their fair value measured at the reporting date. The items of property and equipment are measured at cost less accumulated depreciation and any accumulated impairment losses.

Purchased software that is integral to the functionality of the related equipment is capitalized as part of that equipment.

Subsequent expenditure is capitalized if it is probable that the future economic benefits from the expenditure will flow to the Company. Ongoing repairs and maintenance to keep the assets in working condition are expensed as incurred. Any gain or loss on disposal of an item of property and equipment (calculated as the difference between the net proceeds from disposal and the carrying amount of the item) is recognized within other income in profit or loss.

Assets with a value of less than NPR 2,500 are charged off to revenue irrespective of their useful life in the year of purchase.

**b. Capital Work in Progress**

Fixed assets under construction and cost of assets not ready for use are shown as capital work in progress.

**c. Depreciation**

Depreciation on other assets is calculated using the straight- line method to allocate their cost to their residual values over their estimated useful life as per management judgement as follows:

Group	Useful Life (In Years)	Residual Value
Computer	5	5%
Furniture and Fixtures	10	5%
Office Equipment	5	5%
Software	Lower of 3 years or License period	5%
Vehicle	10	5%
Leasehold	Lower of 5 Years or Lease Period	5%
Other assets	5	5%

***Effect of Change in Depreciation Method in Existing Assets:***

During the fiscal year, the Bank has changed its method of depreciation from the Written Down Method (WDV) into Straight Line method based on useful life of the assets, and detailed disclosures has been provided under Note 5.15 in disclosure.

**d. Derecognition**

The depreciable amount of Property and Equipment shall be derecognized on disposal or when no future economic benefits are expected from its use or disposal. The gain or loss arising from the derecognition of an item of property and equipment shall be included in profit or loss when the item is derecognized (unless on a sale & lease back). The gain shall not be classified as revenue.

Depreciation method, useful lives and residual value are reviewed at each reporting date and adjusted, if any.

**3.3 Intangible Assets / Goodwill Goodwill**

Any excess of the cost of acquisition over the fair values of the identifiable net assets acquired in Business Combination is recognized as goodwill. Following initial recognition, goodwill is measured at cost less any accumulated impairment losses.

Goodwill is reviewed for impairment annually, or more frequently, if events or changes in circumstances indicate that the carrying value may be impaired.

### Acquired Intangible Assets

Intangible assets are initially measured at fair value, which reflects market expectations of the probability that the future economic benefits embodied in the asset will flow to the Company and are amortized on the basis of their expected useful lives.

#### Computer software

Acquired computer software licenses are capitalized on the basis of the costs incurred to acquire and bring to use the specific software. Costs associated with the development of software are capitalized where it is probable that it will generate future economic benefits in excess of its cost. Computer software costs are amortized on the basis of expected useful life. Costs associated with maintaining software are recognized as an expense as incurred.

At each reporting date, these assets are assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately.

Software is amortised on a straight-line basis in profit or loss over its estimated useful life, from the date that it is available for use. The estimated useful life of software for the current and comparative periods is five years.

Amortization methods, useful lives and residual values are reviewed at each reporting date and adjusted if appropriate.

## 3.4 Financial Assets and Financial Liabilities

### A. Recognition

The Company initially recognizes a financial asset or a financial liability in its statement of financial position when, and only when, it becomes party to the contractual provisions of the instrument. The Company initially recognizes loans and advances, deposits on the date that they are originated which is the date that the Company becomes party to the contractual provisions of the instruments. Investments in equity instruments, bonds, debenture, are recognized on trade date at which the Company commits to purchase/ acquire the financial assets. Regular way purchase and sale of financial assets are recognized on trade date at which the Company commits to purchase or sell the asset.

### B. Classification

#### 1 Financial Assets

The Company classifies the financial assets as subsequently measured at amortized cost or fair value on the basis of the Company's business model for managing the financial assets and the contractual cash flow characteristics of the financial assets.

The two classes of financial assets are as follows;

#### i. Financial assets measured at amortized cost

The Company classifies a financial asset measured at amortized cost if both of the following conditions are met:

- The asset is held within a business model whose objective is to hold assets in order to collect contractual cash flows and
- The contractual terms of the financial asset give rise on specified dates to cash flows that are solely payments of principal and interest on the principal amount outstanding.

#### ii. Financial asset measured at fair value

Financial assets other than those measured at amortized cost are measured at fair value. Financial assets measured at fair value are further classified into two categories as below:

- **Financial assets at fair value through profit or loss.**

Financial assets are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction cost is directly attributable to the acquisition are recognized

in profit or loss as incurred. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in Statement of Profit or Loss.

- **Financial assets at fair value through other comprehensive income**

Investment in an equity instrument that is not held for trading and at the initial recognition, the Company makes an irrevocable election that the subsequent changes in fair value of the instrument is to be recognized in other comprehensive income are classified as financial assets at fair value through other comprehensive income. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in other comprehensive income.

## II. Financial Liabilities

The Company classifies its financial liabilities, other than financial guarantees and loan commitments, as follows;

- **Financial Liabilities at Fair Value through Profit or Loss**

Financial liabilities are classified as fair value through profit or loss if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction costs are directly attributable to the acquisition are recognized in Statement of Profit or Loss as incurred. Subsequent changes in fair value is recognized at profit or loss

- **Financial Liabilities measured at amortized cost**

All financial liabilities other than measured at fair value through profit or loss are classified as subsequently measured at amortized cost using effective interest rate method.

## C. Measurement

### i. Initial Measurement

A financial asset or financial liability is measured initially at fair value plus or minus, for an item not at fair value through profit or loss, transaction costs that are directly attributable to its acquisition or issue. Transaction cost in relation to financial assets and liabilities at fair value through profit or loss are recognized in Statement of Profit or Loss.

### ii. Subsequent Measurement

A financial asset or financial liability is subsequently measured either at fair value or at amortized cost based on the classification of the financial asset or liability. Financial asset or liability classified as measured at amortized cost is subsequently measured at amortized cost using effective interest rate method.

The amortized cost of a financial asset or financial liability is the amount at which the financial asset or financial liability is measured at initial recognition minus principal repayments, plus or minus the cumulative amortization using the effective interest method of any difference between that initial amount and the maturity amount, and minus any reduction for impairment or uncollectibility.

Financial assets classified at fair value are subsequently measured at fair value. The subsequent changes in fair value of financial assets at fair value through profit or loss are recognized in Statement of Profit or Loss whereas of financial assets at fair value through other comprehensive income are recognized in other comprehensive income.

### 3.4.1 Derecognition

#### Derecognition of Financial Assets

The Company derecognizes a financial asset when the contractual rights to the cash flows from the financial asset expire, or it transfers the rights to receive the contractual cash flows in a transaction in which substantially all the risks and rewards of ownership of the financial asset are transferred or in which the Company neither transfers nor retains substantially all the risks and rewards of ownership and it does not retain control of the financial asset.

On de-recognition of a financial asset, the difference between the carrying amount of the asset (or the carrying amount allocated to the portion of the asset transferred) and the consideration received (including any new asset obtained less any new liability assumed) shall be recognized in profit and loss account.

In transactions in which the Company neither retains nor transfers substantially all the risks and rewards of ownership of a financial asset and it retains control over the asset, the Company continues to recognize the asset to the extent of its continuing involvement, determined by the extent to which it is exposed to changes in the value of the transferred asset.

### **Derecognition of Financial Liabilities**

A financial liability is derecognized when the obligation under the liability is discharged or canceled or expired. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a derecognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognized in Statement of Profit or Loss.

#### **3.4.2 Offsetting of financial assets and financial liabilities**

The company has not offset any of its financial assets with financial liabilities as at 16 July 2018. Financial assets and financial liabilities are offset and the net amount reported in the statement of financial position only when there is a legally enforceable right to offset the recognised amounts and there is an intention to settle on a net basis, or to realise the assets and settle the liability simultaneously.

#### **3.4.3 Determination of Fair Value**

Fair value is the amount for which an asset could be exchanged, or a liability settled, between knowledgeable, willing parties in an arm's length transaction on the measurement date. The fair value of a liability reflects its non-performance risk

The fair values are determined according to the following hierarchy:

- Level 1** fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.
- Level 2** valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.
- Level 3** portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

When available, the Company measures the fair value of an instrument using quoted prices in an active market for that instrument. A market is regarded as active if quoted prices are readily and regularly available and represent actual and regularly occurring market transactions on an arm's length basis.

The best evidence of the fair value of a financial instrument at initial recognition is the transaction price – i.e. the fair value of the consideration given or received. However, in some cases, the fair value of a financial instrument on initial recognition may be different to its transaction price. If such fair value is evidenced by comparison with other observable current market transactions in the same instrument (without modification) or based on a valuation technique whose variables include only data from observable markets, then the difference is recognized in profit or loss on initial recognition of the instrument. In other cases, the difference is not recognized in profit or loss immediately but is recognized over the life of the instrument on an appropriate basis or when the instrument is redeemed, transferred or sold, or the fair value becomes observable.

All unquoted equity investments are recorded at book value per share.

#### **3.4.4 Impairment**

At each reporting date the Company assesses whether there is any indication that an asset may



have been impaired. If such indication exists, the recoverable amount is determined. A financial asset or a group of financial assets is impaired and impairment losses are incurred if, and only if, there is objective evidence of impairment as a result of one or more events occurring after the initial recognition of the asset (a loss event), and that loss event (or events) has an impact on the estimated future cash flows of the financial asset or group of financial assets that can be reliably estimated.

The Company considers the following factors in assessing objective evidence of impairment:

- Whether the counterparty is in default of principal or interest payments.
- When a counterparty files for bankruptcy and this would avoid or delay discharge of its obligation.
- Where the Company initiates legal recourse of recovery in respect of a credit obligation of the counterpart.
- Where the Company consents to a restructuring of the obligation, resulting in a diminished financial obligation, demonstrated by a material forgiveness of debt or postponement of scheduled payments.
- Where there is observable data indicating that there is a measurable decrease in the estimated future cash flows of a group of financial assets, although the decrease cannot yet be identified with specific individual financial assets.

The Company considers evidence of impairment for loans and advances and held-to-maturity investment securities at both a specific asset and collective level. All individually significant loans and advances and held-to-maturity investment securities are assessed for specific impairment. Those found not to be specifically impaired are then collectively assessed for any impairment that has been incurred but not yet identified.

Loans and advances and held-to-maturity investment securities that are not individually significant are collectively assessed for impairment by grouping together loans and advances and held-to-maturity investment securities with similar risk characteristics. Impairment test is done on annual basis for trade receivables and other financial assets based on the internal and external indication observed.

### 3.5 Income Tax

Tax expense comprises current and deferred tax. Current tax and deferred tax are recognised in profit or loss except to the extent that they relate to items recognised directly in equity or in other comprehensive income.

#### a. Current Tax

Current tax is the expected tax payable or recoverable on the taxable income or loss for the year, using tax rates enacted or substantively enacted at the reporting date, and any adjustment to tax payable in respect of previous years. Current tax payable also includes any tax liability arising from the declaration of dividends.

#### b. Deferred Tax

Deferred tax is recognised in respect of temporary differences between the carrying amounts of assets and liabilities for financial reporting purposes and the amounts used for taxation purposes. Deferred income tax is determined using tax rate applicable to the Company as at the reporting date which is expected to apply when the related deferred income tax asset is realized or the deferred income tax liability is settled.

Deferred tax assets are recognized where it is probable that future taxable profit will be available against which the temporary differences can be utilized.

### 3.6 Cash and Cash equivalent

Cash and cash equivalents include cash in hand, balances with B/FIs, and highly liquid financial assets with original maturities of three months or less from the acquisition dates that are subject to an insignificant risk of changes in

their fair value and are used by the Company in the management of its short-term commitments. Cash and cash equivalents are carried at amortized cost in the statement of financial position.

### 3.7 Share Capital and Reserves

The Company classifies capital instruments as financial liabilities or equity instruments in accordance with the substance of the contractual terms of the instruments. Equity is defined as residual interest in total assets of the Company after deducting all its liabilities. Common shares are classified as equity of the Company and distributions thereon are presented in statement of changes in equity.

Dividends on ordinary shares and preference shares classified as equity are recognized in equity in the period in which they are declared.

Incremental costs directly attributable to the issue of an equity instrument are deducted from the initial measurement of the equity instruments considering the tax benefits achieved thereon.

The reserves include retained earnings and other statutory reserves such as general reserve, catastrophe reserve, regulatory reserve etc.

**Regulatory reserve:** It includes any amount derived as result of NFRS convergence with effect in retained earning computed as per the instructions of Beema Samiti.

**Catastrophe Reserve:** The company has regulatory requirement to set aside 10% of Net Profit or loss as Catastrophe Reserve. Such reserve are not distributable and has been created to meet huge claims in the event of catastrophe.

**Fair Value Reserve:** The fair value reserve comprises the cumulative net change in the fair value of financial assets that are measured at fair value through other comprehensive income (FVTOCI) and the changes in fair value is recognized in other comprehensive income, until the assets are derecognized. The cumulative amount of changes in fair value of those financial assets shall be presented under this account head.

**Actuarial Gain/Losses:** Actuarial Gains and Losses are the changes in the present value of the defined benefit obligation on gratuity as a result of change in actuarial assumptions and experience adjustments.

### 3.8 Insurance Contracts Liabilities

Life insurance liabilities are recognised when contracts are entered into and premiums are charged. These liabilities are measured using the Gross Premium Method, which is also prescribed by the Beema Samiti. Under gross premium method, future cash flows from premium receivable, commission payable, expected future expenses and all types of benefit payouts are discounted to present value.

At each reporting date, an assessment is made of whether the recognised life insurance liabilities, are adequate by using an existing liability adequacy test performed in accordance with NFRS 4. The liability value is adjusted to the extent that it is insufficient to meet expected future benefits and expenses. In performing the adequacy test, current best estimates of future contractual cash flows, including related cash flows such as claims handling and policy administration expenses, policyholder options and guarantees, as well as investment income from assets backing such liabilities, are used.

### 3.9 Receivables and payables related to insurance contracts

Receivables and payables are recognized when due. These include amounts due to and from agents, brokers and insurance contract holders. If there is objective evidence that the insurance receivable is impaired, the Company reduces the carrying amount of the insurance receivable accordingly and recognizes that impairment loss in profit or loss. The Company gathers the objective evidence that an insurance receivable is impaired using the same process adopted for loans and receivables.

Provision for outstanding claims are recognized based on the estimated cost of all claims incurred but not settled at the statement of financial position date.

### 3.10 Provisions

The Company recognizes a provision if, as a result of past event, the Company has a present constructive or legal obligation that can be reliability measured and it is probable that an outflow of economic benefit will be required to settle the obligation.

A disclosure for contingent liability is made when there is a possible obligation or a present obligation that may but probably will not require an outflow of resources. When there is a possible obligation or a present obligation in respect of which the likelihood of outflow of resources is remote, no provision or disclosure is made.

A provision for onerous contract is recognized when the expected benefits to be derived by the Company from a contract are lower than the unavoidable cost of meeting its obligation under the contract.

Provisions are reviewed at each reporting date and adjusted to reflect the current best estimate. If it is no longer probable that an outflow of resources would be required to settle the obligation, the provision is reversed. Contingent assets are not recognized in the financial statements. However, contingent assets are assessed continually and if it is virtually certain that an inflow of economic benefits will arise, the asset and related income are recognized in the period in which the change occurs.

### 3.11 Revenue

Revenue is the gross inflow of economic benefits during the period arising from the course of the ordinary activities of an entity when those inflows result in increases in equity, other than increases relating to contributions from equity participants. Revenue is recognized to the extent it is probable that the economic benefits will flow to the Company and the revenue can be reliably measured. Revenue is not recognized during the period in which its recoverability of income is not probable.

#### i. Premium Income

Premium income is recognised as soon as the amount of the premium can be reliably measured. First premium is recognised from inception date and subsequent premium is recognised when it is due. Premiums are shown before deduction of commission. Gross premium received and premium paid on reinsurance ceded are disclosed separately.

Premiums are shown before deduction of commission and are gross of any taxes or duties levied on premium.

#### ii. Fees & Commission

Fees and commissions are recognized on an accrual basis when the service has been provided or significant act performed whenever the benefit exceeds cost in determining such value. Whenever, the cost of recognizing fees and commissions on an accrual basis exceeds the benefit in determining such value, the fees and commissions are charged off during the year.

#### iii. Dividend Income

Dividend income are recognized when right to receive such dividend is established. Usually this is the ex-dividend date for equity securities. Dividends are presented in net trading income, net income from other financial instruments at fair value through profit or loss or other revenue based on the underlying classification of the equity investment.

### 3.12 Claims and benefits paid

Benefits are recorded as an expense when they are incurred. Claims arising on maturing policies are recognized when the claim becomes due for payment. Death claims are accounted for on notification. Surrenders are accounted for on payment.

A liability for contractual benefits that are expected to be incurred in the future is recorded when the premiums are recognized. The liability is determined as the sum of the expected discounted value of the benefit payments and the future administration expenses that are directly related to the contract, less the expected discounted value of the theoretical premiums that would be required to meet the benefits and administration expenses based on the valuation assumptions used (the valuation premiums). The liability is based on assumptions as to mortality, persistence maintenance expenses and investment income that are established at the time the contract is issued. A margin for adverse deviations is included in the assumptions.

Where insurance contracts have a single premium or a limited number of premium payments due over a significantly shorter period than the period during which benefits are provided, the entire premium is recognized on cash basis. The excess of the premiums payable over the valuation premiums is deferred and recognized as income in line with the decrease of unexpired insurance risk of the contracts in-force or, for annuities in force, in line with the decrease of the amount of future benefits expected to be paid. The liabilities are recalculated at each reporting date using the assumptions established at inception of the contracts.

### 3.13 Employees Benefits

#### a. Short Term Employee Benefits

Short term employee benefit obligations are measured on an undiscounted basis and are expensed

as the related service is provided. A liability is also recognized for the amount expected to be paid under bonus required by the Bonus Act, 2030 to pay the amount as a result of past service provided by the employee and the obligation can be estimated reliably under short term employee benefits.

Short-term employee benefits include all the following items (if payable within 12 months after the end of the reporting period):

- wages, salaries and social security contributions,
- paid annual leave and paid sick leave,
- profit-sharing and bonuses and
- non-monetary benefits

**b. Post-Employment Benefits**

Post-employment benefit plan includes the followings;

**i. Defined Contribution Plan**

A defined contribution plan is a post-employment benefit plan under which the Company pays fixed contributions into a separate entity and has no legal or constructive obligation to pay further amounts. Obligations for contributions to defined contribution plans are recognized as personnel expenses in profit or loss in the periods during which related services are rendered.

Contributions to a defined contribution plan that are due more than 12 months after the end of the reporting period in which the employees render the service are discounted to their present value.

All employees of the Company are entitled to receive benefits under the provident fund, a defined contribution plan, in which both the employee and the Company contribute monthly at a pre-determined rate of 10% of the basic salary. The Company does not assume any future liability for provident fund benefits other than its annual contribution.

**ii. Defined Benefit plan**

A defined benefit plan is a post-employment benefit plan other than a defined contribution plan. The Company's net obligation in respect of defined benefit plans is calculated separately for each plan by estimating the amount of future benefit that employees have earned in return for their service in the current and prior periods. That benefit is discounted to determine its present value. Any unrecognised past service costs and the fair value of any plan assets are deducted.

The Company recognises all actuarial gains and losses net of deferred tax arising from defined benefit plans immediately in other comprehensive income and all expenses related to defined benefit plans in employee benefit expense in profit or loss.

The Company recognises gains and losses on the curtailment or settlement of a defined benefit plan when the curtailment or settlement occurs. The gain or loss on curtailment or settlement comprises any resulting change in the fair value of plan assets, any change in the present value of the defined benefit obligation, any related actuarial gains and losses and any past service cost that had not previously been recognised.

**c. Other long term benefits**

Other long-term employee benefits are all employee benefits other than short-term employee benefits, post-employment benefits and termination benefits. Other long term benefit includes long term paid absences such home leave and sick leave. The company recognizes all actuarial gain and losses in statement of profit or loss.

For other long-term employee benefits, an entity shall recognise the net total of the following amounts in profit or loss,

- service cost
- interest cost
- re-measurement of the net defined benefit liability including actuarial gains or losses

**d. Termination Benefits**

Termination benefits are recognised as an expense when the Company is demonstrably committed, without realistic possibility of withdrawal, to a formal detailed plan to either terminate employment before the normal retirement date, or to provide termination benefits as a result of an offer made to encourage voluntary redundancy. Termination benefits for voluntary redundancies are recognised as an expense if the Company has made an offer of voluntary redundancy, it is probable that the offer will be accepted, and the number of acceptances can be estimated reliably. If benefits are payable more than 12 months after the reporting date, then they are discounted to their present value.

**3.14 Leases**

Lease payments under an operating lease shall be recognized as an expense on a straight-line basis over the lease term unless either:

- (a) Another systematic basis is more representative of the time pattern of the user's benefit even if the payments to the lessors are not on that basis; or
- (b) The payments to the lessor are structured to increase in line with expected general inflation to compensate for the lessor's expected inflationary cost increases. If payments to the lessor vary because of factors other than general inflation, then this condition is not met.

**3.15 Foreign Currency Translation**

The financial statements are presented in Nepalese Rupees (NPR).

Transactions in foreign currencies are initially recorded at the functional currency rate of exchange ruling at the date of the transaction. Monetary assets and liabilities denominated in foreign currencies are retranslated at the functional currency rate of exchange at the statement of financial position date.

Foreign exchange gains and losses resulting from the settlement of such transactions, and from the translation at year-end exchange rates of monetary assets and liabilities denominated in foreign currencies are recognised in the statement of profit or loss.

Non-monetary assets and liabilities are translated at historical exchange rates if held at historical cost, or year-end exchange rates if held at fair value, and the resulting foreign exchange gains and losses are recognized in either the statement of profit or loss or shareholders' equity depending on the treatment of the gain or loss on the asset or liability.

**3.16 Earnings per share including diluted earnings**

The Company presents basic and diluted earnings per share (EPS) data for its ordinary shares. The basic EPS is calculated by dividing the profit or loss attributable to ordinary shareholders of the Company by the weighted average number of ordinary shares outstanding during the period. Diluted EPS is determined by adjusting the profit or loss attributable to ordinary shareholders and the weighted average number of ordinary shares outstanding for the effects of all dilutive potential ordinary shares.

If the number of ordinary or potential ordinary shares outstanding increases as a result of a capitalization due to right share, bonus issue, the calculation of basic and diluted earnings per share for all periods presented are adjusted retrospectively.

**3.17 Segment Reporting**

Under NFRS 8 'Operating Segments', the Company determines and presents operating segments based on different types of insurance contracts issued by the company.

Based on the operating segments identified, the Company has classified and disclosed segmental information separately. The businesses are segmented into Term Policy, Endowment & whole life policy, Endowment & Money back policy, Endowment Policy. There are no reportable geographical segments, since all business is written in Nepal. The allocation and apportionment of revenue, expenses, assets and liabilities to specific segments is done in the following manner, which is applied on a consistent basis.

Revenue and expenses, that are directly identifiable to the segment are allocated on actual basis;

Other revenue and expenses including depreciation and amortization that are not directly identifiable to a segment are apportioned based of weightage as prescribed by the Beema Samiti.

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.1 Property, Plant & Equipments (PPE)**

	As at 16 July 2019	As at 16 July 2018					Amount in NPR Total
	Furniture & Fixture	Office Equipment	Computer & Accessories	Vehicle	Lease Hold Premises	Other Assets	
Furniture & Fixture	7,715,858	5,854,530					
Office Equipment	3,895,735	3,545,660					
Computer & Accessories	7,015,739	5,998,010					
Vehicle	42,598,790	23,014,521					
Lease Hold Premises	5,743,675	4,131,289					
Other Assets	73,305	149,950					
	<b>67,043,102</b>	<b>42,693,960</b>					
<b>Cost or deemed cost</b>							
<b>Balance at 15 July, 2017</b>	<b>9,879,069</b>	<b>8,909,003</b>	<b>13,728,410</b>	<b>27,128,624</b>	<b>4,455,585</b>	<b>1,399,899</b>	<b>65,500,590</b>
Additions	2,738,072	942,979	2,845,013	10,051,300	2,886,788	-	19,464,152
Disposals	-	-	-	(5,578,700)	(492,769)	-	(6,071,469)
Acquisitions through business combinations	-	-	-	-	-	-	-
Reclassified as held for sale	-	-	-	-	-	-	-
Written off during the year	-	-	-	-	-	-	-
Revaluation increase/(decrease)	-	(1,397,508)	(2,777,810)	(780,501)	-	(428,246)	(5,384,065)
Others	-	-	-	-	-	-	-
<b>Balance at 16 July, 2018</b>	<b>12,617,141</b>	<b>8,454,474</b>	<b>13,795,613</b>	<b>30,820,723</b>	<b>6,849,604</b>	<b>971,653</b>	<b>73,509,208</b>
Additions	2,556,683	1,790,070	3,153,085	27,386,000	2,869,160	-	37,754,998
Disposals	-	-	-	(4,440,800)	-	-	(4,440,800)
Acquisitions through business combinations	-	-	-	-	-	-	-
Reclassified as held for sale	-	-	-	-	-	-	-
Written off during the year	(1,203,808)	(498,560)	(1,258,716)	(93,100)	-	(586,150)	(3,640,334)
Revaluation increase/(decrease)	-	-	-	-	-	-	-
Others	-	-	-	-	-	-	-
<b>Balance at 16 July, 2019</b>	<b>13,970,016</b>	<b>9,745,985</b>	<b>15,689,982</b>	<b>53,672,823</b>	<b>9,718,764</b>	<b>385,503</b>	<b>103,183,072</b>

	Furniture & Fixture	Office Equipment	Computer & Accessories	Vehicle	Lease Hold Premises	Other Assets	Total
<b>Accumulated depreciation and impairment</b>							
<b>Balance at 15 July, 2017</b>	<b>6,022,110</b>	<b>4,675,050</b>	<b>7,765,978</b>	<b>7,238,103</b>	<b>1,996,216</b>	<b>784,043</b>	<b>28,481,500</b>
Eliminated on disposals of assets	-	-	-	(1,740,142)	(492,718)	-	(2,232,860)
Eliminated on revaluation	-	-	-	-	-	-	-
Eliminated on reclassification as held for sale	-	-	-	-	-	-	-
Impairment losses recognised in profit or loss	-	(1,414,102)	(2,777,810)	(780,501)	-	(428,246)	-
Write off during the year	740,501	1,647,866	2,809,435	3,088,742	1,214,817	465,906	9,967,267
Depreciation expense	-	-	-	-	-	-	-
Others	-	-	-	-	-	-	-
<b>Balance at 16 July, 2018</b>	<b>6,762,611</b>	<b>4,908,814</b>	<b>7,797,603</b>	<b>7,806,202</b>	<b>2,718,315</b>	<b>821,703</b>	<b>30,815,247</b>
Eliminated on disposals of assets	-	-	-	(862,396)	-	-	(862,396)
Eliminated on revaluation	-	-	-	-	-	-	-
Eliminated on reclassification as held for sale	-	-	-	-	-	-	-
Impairment losses recognised in profit or loss	(1,351,118)	(565,169)	(1,540,400)	(93,100)	(254,315)	(585,871)	(4,389,973)
Write off during the year	842,665	1,506,605	2,417,040	4,223,327	1,511,089	76,365	10,577,090
Depreciation expense	-	-	-	-	-	-	-
Others	-	-	-	-	-	-	-
<b>Balance at 16 July, 2019</b>	<b>6,254,158</b>	<b>5,850,249</b>	<b>8,674,243</b>	<b>11,074,033</b>	<b>3,975,088</b>	<b>312,198</b>	<b>36,139,970</b>
<b>Carrying amount</b>							
Balance at 15 July, 2017	3,856,959	4,233,953	5,962,432	19,890,521	2,459,369	615,856	37,019,090
Balance at 16 July, 2018	5,854,530	3,545,660	5,998,010	23,014,521	4,131,289	149,950	42,693,960
Balance at 16 July, 2019	7,715,858	3,895,735	7,015,739	42,598,790	5,743,675	73,305	67,043,102

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.2 Intangible assets**

*Amount in NPR*

	<u>Amount</u>
<b>Cost or deemed cost</b>	
<b>Balance at 15 July, 2017</b>	<b>1,335,215</b>
Additions	593,333
Write off during the year	(5,847)
Disposals or classified as held for sale	(216,010)
<b>Balance at 16 July, 2018</b>	<b>1,706,691</b>
Additions	115,000
Write off during the year	-
Disposals or classified as held for sale	-
<b>Balance at 16 July, 2019</b>	<b>1,821,691</b>
<b>Accumulated amortisation and impairment</b>	
<b>Balance at 15 July, 2017</b>	<b>227,944</b>
Additions	511,503
Write off during the year	(5,847)
Disposals or classified as held for sale	(199,465)
<b>Balance at 16 July, 2018</b>	<b>534,136</b>
Additions	565,332
Write off during the year	-
Disposals or classified as held for sale	(92,510)
<b>Balance at 16 July, 2019</b>	<b>1,006,958</b>
<b>Carrying Amount</b>	
At 15 July 2017	1,107,271
At 16 July 2018	1,172,556
At 16 July 2019	814,733



**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.3 Financial Investments**

Particulars	Amount in NPR	
	As at 16 July 2019	As at 16 July 2018
Financial Investments at FVTOCI	457,541,083	313,925,033
Financial Investments at amortized cost	5,889,774,016	4,212,480,794
<b>Total Financial Investments</b>	<b>6,347,315,099</b>	<b>4,526,405,827</b>

**4.3.1 Financial Investments at FVTOCI**

Particulars	As at 16 July 2019	As at 16 July 2018
<b>Corporate Equity shares:</b>		
Quoted	258,992,898	219,721,002
Unquoted	173,910,913	65,389,258
<b>Mutual funds:</b>		
Quoted	24,637,272	28,814,772
Unquoted	-	-
Allowance for impairment loss	-	-
<b>Total</b>	<b>457,541,083</b>	<b>313,925,033</b>

**4.3.2 Financial Investments at amortized cost**

Particulars	As at 16 July 2019	As at 16 July 2018
Fixed deposits (Refer note (i) below)	5,282,091,712	3,982,330,840
Corporate debentures (Refer note (ii) below)	592,649,316	215,116,966
Government securities (Refer note (ii) below)	15,032,988	15,032,988
<b>Total</b>	<b>5,889,774,016</b>	<b>4,212,480,794</b>

**Note**

(i) The fixed deposits held by the company on reporting date have been earmarked to Beema Samiti pursuant to circular no. 33 dated 2066/06/06. Beema Samiti has directed all insurance companies to earmark investments in the favor of Beema Samiti for investments upto the Life Fund in order to protect the interest of policyholders.

Accordingly, the original physical certificates of Fixed Deposits are under the custody of Beema Samiti.

(ii) Corporate Debentures and Government securities are inclusive of interest accrued as on reporting date

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**  
**4.3.3 Details of investment**

Particulars	As at 16 July 2019			As at 16 July 2018			Amount in NPR	
	No. of shares/units	Cost	Fair Value per share	Fair Value	No. of shares/units	Cost		Fair Value per share
<b>A. Shares in companies</b>								
<b>Quoted:</b>								
NIC Asia Bank limited	95,699	35,470,880	456	43,638,744	12,230	3,169,576	316	3,864,680
Nepal Investment Bank Limited	-	-	-	-	-	-	-	-
Nepal Investment Bank Limited (Promoter share)	83,928	27,036,111	478	40,117,584	92,577	32,843,297	545	50,454,465
Janata Bank Nepal Limited	-	-	-	-	5,662	979,893	157	888,934
Nabil Bank Limited (Promoter Share)	-	-	-	-	37,264	20,244,283	687	25,600,368
Nabil Bank Limited	37,032	17,962,564	813	30,107,016	-	-	-	-
Everest Bank Limited	2,800	1,849,722	677	1,895,600	4,117	2,850,626	663	2,729,571
Global IME Bank Limited	14,710	4,303,812	295	4,339,450	17,817	6,086,008	290	5,166,930
NMB Bank Limited	37,642	12,381,753	382	14,379,244	18,136	6,253,973	358	6,492,688
Kumari Bank Limited (Promoter share)	165,045	10,123,084	145	23,931,525	136,121	10,123,084	112	15,245,552
Kumari Bank Limited	21,125	4,154,200	222	4,669,750	17,422	4,154,200	199	3,466,978
Laxmi Bank Limited	-	-	-	-	-	-	-	-
Sunrise Bank Limited	11,117	2,198,128	255	2,834,835	12,117	1,974,873	230	2,786,910
Sana Kishan Bank Limited	-	-	-	-	995	912,046	1,160	1,154,200
Rural Micro Finance Bikash Bank Limited	-	-	-	-	-	-	-	-
Krishti Bikash Bank Limited	42,440	15,494,632	417	17,697,480	15,275	5,723,387	314	4,796,350
Nepal Bank Limited	12,901	3,927,549	345	4,450,845	-	-	-	-
Sanima Bank Limited	4,510	1,473,146	356	1,605,560	4,510	1,473,146	324	1,461,240
Siddhartha Bank Limited	10,903	3,480,718	325	3,543,475	1,607	186,012	300	482,100
Himalayan Bank Limited	-	-	-	-	-	-	-	-
Riddi Hydro-power Bikash Limited	-	-	-	-	-	-	-	-
Laxmi Lagubitta Bitiya Sanstha	-	-	-	-	-	-	-	-
Prudential Insurance Company	1,000	803,785	550	550,000	5,983	5,028,256	780	4,666,740
Nepal Dursanchar company	8,535	6,338,683	696	5,940,360	14,355	10,637,902	721	10,349,955
Muktinath Bikash Bank limited	8,643	1,019,332	384	3,318,912	7,308	1,019,332	378	2,762,424
Garima Bikash Bank Limited	-	-	-	-	606	66,234	182	110,292
Himalayan General Insurance Co. Limited	-	-	-	-	-	-	-	-
Siddhartha Insurance company limited	172	38,576	470	80,840	2,962	767,062	690	2,043,780
Vijaya Lagubitta Bitiya Sanstha Ltd.	-	-	-	-	-	-	-	-
NMB Microfinance Bitiya Sanstha Ltd.	1	91	1,009	1,009	-	-	-	-
Nepal SBI Bank Limited	-	-	-	-	1,640	815,012	499	818,360
Nagarik Lagani Kosh	-	-	-	-	-	-	-	-
Innovative Development Bank Limited	-	-	-	-	-	-	-	-
Nepal Insurance Company Limited (Promoter) (Refer Note 1)	88,584	17,640,298	199	17,640,298	52,500	14,150,598	270	14,150,598
Rastriya Bima Company Ltd.(Promoter)	1,480	14,279,135	8,600	12,728,000	1,280	12,398,986	9,953	12,739,840

Particulars	As at 16 July 2019			As at 16 July 2018		
	No. of shares /units	Cost	Fair Value per share	No. of shares /units	Cost	Fair Value per share
Rastriya Bima Company Ltd.	200	2,362,051	9,350	100	1,376,489	10,805
Taragaon Regency Hotel Limited	26,930	6,993,940	316	26,930	6,993,940	274
Grameen Bikas Laghubitta Bittiya Sanstha Ltd.	2,755	1,431,402	351	5,510	5,619,956	613
Nirhdan Utthan Bank Ltd.	-	-	-	2,825	3,707,448	1,024
NLG Insurance Company Limited	-	-	-	1,250	1,754,587	930
Premier Insurance Company Limited	2,047	1,506,966	496	3,013	5,012,508	1,125
Tinau Bikash Bank Limited	-	-	-	-	-	-
Sangrila development bank limited	793	175,794	160	29,844	6,880,336	157
Nepal Bangladesh Bank Limited	5,108	1,461,269	225	7,108	2,333,903	214
Sikhar Insurance Company Limited	-	-	-	5,150	8,140,601	985
Jala Bidut Bikash Company Limited	-	-	-	-	-	-
Gandaki Bikash Bank Limited	-	-	-	8	2,306	205
Century Commercial Bank	3,324	595,352	179	3,234	624,568	169
Prabhu Insurance Company Limited	-	-	-	1,132	666,640	535
Bank of Kathmandu Ltd.	7,967	2,850,068	265	14,723	6,374,681	264
Himalayan Bank Limited	36	19,081	566	1,250	690,080	551
Nepal Bank Limited	-	-	-	28,601	9,724,972	281
NMB Microfinance Ltd.	-	-	-	1	91	1,620
Prime Commercial Bank Limited	203	62,556	284	1,270	453,918	287
Citizens Bank International Limited	3	841	229	2,000	580,842	236
Machapuchre Bank Limited	-	-	-	412	111,568	209
Kailash Bikash Bank Limited	-	-	-	7,357	1,881,623	229
Civil Bank Limited	2,200	500,839	236	428	76,484	153
Soltee Hotel Limited	-	-	-	2,000	500,839	243
Kakrebihar Bikash Bank Limited	1	100	558	-	-	-
Mero Micro Finance Limited	-	-	-	-	-	-
Nagdigroup Power Company Limited	19,649	3,091,819	199	-	-	-
Bhargav Bikash Bank Ltd.	18,373	3,075,973	163	-	-	-
ICFC Finance Limited	5	3,515	688	-	-	-
Standard Chartered Bank Limited	2,680	1,259,600	616	-	-	-
Swadeshi Laghubitta Bittiya Sanstha Ltd.	-	-	-	-	-	-
<b>Total quoted</b>		<b>205,367,363</b>	<b>258,992,898</b>		<b>205,366,164</b>	<b>219,721,002</b>
Nepal Punarbima Company Limited	718,951	71,895,100	130	501,667	50,166,667	130
Nepal Infrastructure Bank Ltd.	800,000	80,000,000	100	-	-	-
Insurance Institute of Nepal Ltd.	2,000	200,000	100	-	-	-
<b>Total Unquoted</b>		<b>152,095,100</b>	<b>173,910,913</b>		<b>50,166,667</b>	<b>65,389,258</b>
<b>B. Investment in mutual funds:</b>						
<b>Quoted</b>						
Nabil Mutual Fund	-	-	-	-	-	-
Siddharth Equity Oriented Scheme	539,916	6,886,860	10.98	589,916	7,524,860	10.55
						6,223,614

Particulars	As at 16 July 2019			As at 16 July 2018		
	No. of shares /units	Cost	Fair Value per share	No. of shares /units	Cost	Fair Value per share
NIBL Sambridha Fund	104,334	1,365,519	9.26	154,334	2,020,019	10.15
Laxmi Value Fund	-	-	-	-	-	-
Global IME Samunta Yojana	218,928	2,202,907	8.38	218,928	2,202,907	8.77
Siddhartha Investment Growth Scheme Fund	-	-	-	-	-	-
NMB Sulav Investment Fund	-	-	-	-	-	-
Nabil Balance Fund	-	-	-	-	-	-
Nabil Equity Fund	89,160	891,600	9.33	89,160	891,600	9.86
NMB Hybrid Fund L1	190,961	1,909,610	10.03	240,961	2,409,610	9.69
Laxmi Equity Fund	374,957	3,749,570	7.63	574,957	5,749,570	8.10
Siddhartha Equity Fund	687,397	6,873,970	9.75	838,597	8,385,970	10
NIC Growth Fund	350,000	3,500,000	10.28	350,000	3,500,000	9
<b>Total Quoted mutual funds</b>		<b>27,380,936</b>			<b>32,684,536</b>	
<b>Grand total</b>		<b>384,842,499</b>			<b>288,217,366</b>	
						<b>313,925,033</b>

**Note**

1. Promoter Shares in Nepal Insurance Company Limited have been valued at cost as there is no available market price for the same.

**Surya Life Insurance Company Limited**  
Notes to the financials statements for the year ended 16 July 2019

**4.3.4 Detail of investment in debentures and bonds**

Amount in NPR

Particulars	As at 16 July 2019			As at 16 July 2018		
	No. of debenture	Interest Rate	Amount	No. of debenture	Interest Rate	Amount
<b>Corporate Bonds</b>						
Nepal SBI Bank Ltd, 2078	5,000	12.50%	5,000,000	5,000	12.50%	5,000,000
Nepal SBI Bank 2076, 2081	1,579	7.90%	1,579,000	1,579	7.90%	1,579,000
Siddhartha Bank Ltd, 2076				15,000	11.00%	15,000,000
Siddhartha Bank Ltd, 2076				6,578	11.00%	6,578,000
Siddhartha Bank Ltd, 2078	7,046	7.50%	7,046,000	7,046	7.50%	7,046,000
Global Bank Ltd, 2076				24,000	10.00%	24,000,000
Citizen Bank Ltd, 2077	21,621	8.50%	21,621,000	21,621	8.50%	21,621,000
Nepal Investment Bank , 2078	26,601	8.00%	26,601,000	26,601	8.00%	26,601,000
NIC Asia Bank, 2081	100,000	9.00%	100,000,000	100,000	9.00%	100,000,000
NIC Asia Bank, 2082	98,973	11.00%	98,973,000	-	-	-
Sanima Bank Ltd., 2085	30,000	10.00%	30,000,000	-	-	-
NIC Asia Bank, 2085	60,000	10.00%	60,000,000	-	-	-
NMB Debenture 2085	200,000	10.00%	200,000,000	-	-	-
Sunrise Debenture 2080	10,000	10.00%	10,000,000	-	-	-
NBBL Debenture 2085	10,000	10.25%	10,000,000	-	-	-
<b>Total of coporata bonds</b>			<b>570,820,000</b>			<b>207,425,000</b>
<b>Government Bonds</b>						
Development Bond 2077 GA	15,000	3.49%	15,000,000	15,000	3.49%	15,000,000
<b>Total</b>			<b>585,820,000</b>			<b>222,425,000</b>

**Details of bonds and debenture outstanding as on 16 July 2019**

Particular	Issue Date	Years	Maturity date	Interest payment	Amount
Nepal SBI Bank Ltd.	1/7/2071	10 yrs	1/6/2081	Semi-Annually	1,579,000
Nepal SBI Bank Ltd.	10/29/2068	10 yrs	10/29/2078	Semi-Annually	5,000,000
Siddhartha Bank Ltd.	10/9/2071	7 yrs	10/8/2078	Semi-Annually	7,046,000
Nepal Investment Bank Ltd.	4/11/2071	7 yrs	4/11/2078	Semi-Annually	26,601,000
Citizens Bank International Ltd.	1/1/2071	6.5 yrs	9/30/2077	Quarterly	21,621,000
NIC Asia Bank Ltd.	9/25/2074	7 yrs	9/25/2081	Semi-Annually	100,000,000
NIC Asia Bank Ltd.	6/4/2075	7 yrs	6/4/2082	Semi-Annually	98,973,000
Sanima Bank Ltd.	9/24/2075	10 yrs	9/24/2085	Semi-Annually	30,000,000
NIC Asia Bank Ltd.	11/17/2075	10 yrs	11/17/2085	Semi-Annually	60,000,000
NMB Bank Ltd.	12/29/2075	10 yrs	12/29/2085	Semi-Annually	200,000,000
Sunrise Bank Ltd.	1/31/2076	5 yrs	1/31/2081	Semi-Annually	10,000,000
Nepal Bangladesh Bank Ltd.	3/19/2076	10 yrs	3/19/2086	Semi-Annually	10,000,000
<b>Total of Debenture</b>					<b>570,820,000</b>
Development Bond 2077 GA	9/8/2070	7 yrs	9/8/2077	Semi-Annually	15,000,000
<b>Total</b>					<b>585,820,000</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.4 Loans at amortized cost**

Particulars	Amount in NPR	
	As at 16 July 2019	As at 16 July 2018
Loans on life insurance Policies	465,836,413	242,399,554
Loans to agents	54,742,926	49,274,898
Loans to employees	53,555,869	33,773,152
Less: Allowance for impairment loss	(3,701,025)	(151,268)
<b>Total</b>	<b>570,434,183</b>	<b>325,296,336</b>

Allowance for impairment loss pertains to agent loan.

**4.5 Other Financial assets at amortized cost**

Particulars	Amount in NPR	
	As at 16 July 2019	As at 16 July 2018
Receivables from Re-insurers	12,258,737	6,103,883
Deposits	420,465	90,318,656
Trade receivables	3,789,031	223,471
<b>Total</b>	<b>16,468,233</b>	<b>96,646,010</b>

Receivables from Re-insurers are from Nepal Reinsurance Company Limited, Nepal and Scor Global Life SE, Singapore.

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.6 Other Assets**

Particulars	Amount in NPR	
	As at 16 July 2019	As at 16 July 2018
Advances to suppliers	2,974,511	477,824
Pre-paid Expenses	485,680	-
Deferred employee expenditure	6,408,935	10,718,098
Advances to employees	2,198,557	81,000
Inventories	4,448,079	1,054,736
<b>Total</b>	<b>16,515,762</b>	<b>12,331,658</b>

**4.7 Current tax assets**

Particulars	As at	
	16 July 2019	16 July 2018
Current year income tax assets	79,060,362	59,446,029
Tax assets of prior periods	173,469,460	114,023,431
<b>Current tax assets</b>	<b>252,529,822</b>	<b>173,469,460</b>
Current year income tax liabilities	-	-
Tax liabilities of prior periods	-	-
<b>Current tax liabilities</b>	<b>-</b>	<b>-</b>
<b>Net current tax assets/(liabilities)</b>	<b>252,529,822</b>	<b>173,469,460</b>

**4.8 Cash and cash equivalents**

Particulars	As at	
	16 July 2019	16 July 2018
Cash & cheque balance	216,310,446	88,161,028
Balance with commercial banks (Non-Interest bearing)	24,651,961	10,735,747
Balance with development banks (Non-Interest bearing)	-	-
Balance with commercial banks (Interest bearing)	176,058,238	198,119,627
Balance with development banks (Interest bearing)	25,792,967	13,504,919
Balance with other financial institutions (Interest bearing)	3,075,259	351,553
<b>Total</b>	<b>445,888,871</b>	<b>310,872,874</b>

Surya Life Insurance Company Limited  
 Notes to the financial statements for the year ended 16 July 2019

4.9 Gross Insurance contract liabilities

Particulars	Participating contracts			Non-Participating contracts			Amount in NPR Total
	Endowment policy	Money Back Policy	Endowment and Whole Life Policy	Foreign Employment Term Policy	Other Term Policy	Balance	
<b>Balance as at 15 July 2017:</b>	<b>1,792,749,648</b>	<b>317,033,945</b>	<b>307,894,449</b>	<b>305,782,575</b>	<b>238,823</b>	<b>3,029,720,838</b>	<b>39,454,213</b>
Opening Provision of Outstanding claims	380,161	-	122,188	-	-	502,349	502,349
Opening Life Fund	1,792,369,487	317,033,945	307,772,261	-	-	2,723,197,091	2,723,197,091
Opening Unexpired Risk Reserve	-	-	-	305,782,575	238,823	306,021,398	306,021,398
<b>Changes during the year:</b>							
<b>Additional provision during the year</b>							
- outstanding claim	1,903,681	11,433,875	-	1,924	-	13,339,480	13,339,480
- Life Fund	787,454,491	175,615,317	144,454,460	-	-	1,107,524,268	1,107,524,268
- Unexpired Risk Reserve	-	-	-	53,038,657	11,167,961	64,206,618	64,206,618
Claims paid	-	-	-	-	-	-	-
Change in Fair Value reserve	-	-	-	-	-	-	(23,953,256)
<b>Balance as at 16 July 2018:</b>	<b>2,582,107,820</b>	<b>504,083,137</b>	<b>452,348,909</b>	<b>358,823,156</b>	<b>11,406,784</b>	<b>3,908,769,806</b>	<b>15,500,957</b>
Provision for Outstanding claims	2,283,842	11,433,875	122,188	1,924	-	13,841,829	13,841,829
Life Fund	2,579,823,978	492,649,262	452,226,721	358,821,232	11,406,784	3,524,699,961	3,524,699,961
Unexpired Risk Reserve	-	-	-	-	-	370,228,016	370,228,016
<b>Changes during the year:</b>							
<b>Additional provision during the year</b>							
- Outstanding claim	3,478,730	8,626,150	663,550	(1,924)	-	12,766,506	12,766,506
- Life Fund	1,158,573,692	348,745,508	196,857,271	-	-	1,704,176,471	1,704,176,471
- Unexpired Risk Reserve	-	-	-	15,683,371	15,426,307	31,109,678	31,109,678
Claims paid	-	-	-	-	-	-	-
Change in Fair Value Reserve	-	-	-	-	-	-	33,898,844
<b>Balance as at 16 July 2019:</b>	<b>3,744,160,242</b>	<b>861,454,795</b>	<b>649,869,730</b>	<b>374,504,603</b>	<b>26,833,091</b>	<b>5,656,822,461</b>	<b>49,399,801</b>
Provision for Outstanding claims	5,762,572	20,060,025	785,738	-	-	26,606,335	26,606,335
Life Fund	3,738,397,670	841,394,770	649,083,992	-	-	5,228,876,432	5,228,876,432
Unexpired Risk Reserve	-	-	-	374,504,603	26,833,091	401,337,694	401,337,694

**Notes:**

**1 Basis taken by Actuary while determining Insurance Contract Liabilities**

**Term Life Policy:** Liability of Foreign Employment Term Life Policy has been determined on the basis of Nepal Assured Morality Table 2009.

**Other Life Insurance Policies:** Liability of other participating Life Policies (Except Foreign Employment Term Life Policy) has been determined on the basis of Nepal Assured Morality Table 2009 by using the Gross Premium Method.

**2 Fair Value Reserve:** As per the Circular dated 2075/09/12 issued by the Beema Samiti, 90% of surplus arising on Other Comprehensive Income (OCI) should be transferred to Fair Value Reserve and accordingly be shown under the Life Insurance Fund i.e Insurance Contract Liabilities.

**3 Components of Insurance Contract Liabilities:**

	As at 16 July 2019	As at 16 July 2018
Insurance Liability	4,531,073,230	3,025,826,573
Provision for bonus	687,764,112	461,013,007
Unallocable Surplus	10,025,577	37,860,381
Unexpired Risk Reserve	401,337,694	370,228,016
Provision for claim	26,608,335	13,841,829
Fair Value Reserve	49,399,801	15,500,957
<b>Total Insurance Contract Liabilities</b>	<b>5,706,208,748</b>	<b>3,924,270,763</b>



**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.10 Financial Liabilities**

Particulars	Amount in NPR	
	As at 16 July 2019	As at 16 July 2018
Trade payables	43,664,399	25,022,746
Dividend Payable	-	6,382,895
Withholding Tax payables	21,377,017	14,932,127
VAT Payables	-	-
Service charge payables	25,455,517	17,494,572
Salary Payables	14,400,091	6,810,671
Staff welfare fund	112,732	113,499
Payables to agents	133,603,972	74,974,256
Payables to other insurers	48,566,876	-
Expenses payables	-	1,826,706
Payables to Re-insurers	-	10,616,799
<b>Total</b>	<b>287,180,604</b>	<b>158,174,271</b>

Service charge is payable to Beema Samiti at 1% of all the premiums collected during the year.

**4.11 Other Liabilities**

Particulars	As at	
	16 July 2019	16 July 2018
Advance insurance premium	13,570,319	4,636,129
Unidentified insurance premium	5,127,389	2,599,686
Lease Equalisation Liability	3,575,447	-
Provision for staff bonus	23,527,689	16,244,081
<b>Total</b>	<b>45,800,844</b>	<b>23,479,896</b>

Provision for staff bonus is calculated at 10% of profit before tax. For the purpose of bonus, lower of the net profit as computed in special purpose financial statements prescribed by Beema Samiti and NFRS has been considered.

**4.12 Provision**

Particulars	As at	
	16 July 2019	16 July 2018
Provision for staff gratuity	2,764,901	7,663,810
Provision for leave encashment	50,974,486	30,733,787
<b>Total</b>	<b>53,739,387</b>	<b>38,397,597</b>

Refer Note 5.3 for details on actuarial valuation of gratuity and leave encashment.

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.13 Share Capital**

*Amount in NPR*

Shares are classified as equity when there is no obligation to transfer cash or other assets. Incremental costs directly attributable to the issue of equity instruments are shown in equity as a deduction from the proceeds, net of tax.

<b>As at 16 July 2019</b>	<b>No of share</b>	<b>Value Per Share</b>	<b>Capital In value</b>
Authorised capital	20,000,000	100	2,000,000,000
Issued capital	12,677,280	100	1,267,728,000
Paid up capital	12,677,280	100	1,267,728,000

<b>As at 16 July 2018</b>	<b>No of share</b>	<b>Value Per Share</b>	<b>Capital In value</b>
Authorised capital	20,000,000	100	2,000,000,000
Issued capital	11,319,000	100	1,131,900,000
Paid up capital	10,948,213	100	1,094,821,300

**4.13.1 Share ownership detail**

The shareholding pattern of the company is as follows

<b>Shareholder Category</b>	<b>As at 16 July 2019 % of holding</b>	<b>As at 16 July 2018 % of holding</b>
<b>Promoters</b>	<b>70%</b>	<b>70%</b>
Domestic organized institutions	41.88%	39.02%
Nepali Citizens	28.12%	30.98%
Foreign		
<b>General Public</b>	<b>30%</b>	<b>30%</b>
General public	30%	30%
Others		
<b>Total</b>	<b>100%</b>	<b>100%</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.13.2 Shareholders Holding 1% or more of the total share capital**

Shareholder Category	As at	Amount in NPR
	16 July 2019 % of holding	As at 16 July 2018 % of holding
Mr Mahesh Kumar Agrawal	1.17%	1.15%
Unitic Investment Pvt. Ltd.	10.28%	10.28%
United Investors Pvt. Ltd.	0.00%	6.40%
Birendra Kumar Sanghai	2.22%	2.22%
Prudential Capital Management Company Pvt. Ltd.	9.26%	9.88%
Mr Bishal Agrawal	3.17%	3.17%
Mr Nikunja Agrawal	3.16%	3.16%
Mr Trilok Chandra Agrawal	2.44%	2.30%
Mr Anuj Agrawal	2.04%	2.02%
Paramount Electronics Pvt. Ltd.	1.11%	1.11%
Pooja International Nepal Pvt. Ltd.	1.00%	1.40%
Global Trading Concern Pvt. Ltd.	1.48%	1.48%
Mr Ashok Kumar Agrawal	3.58%	3.73%
United Distributors Nepal Pvt. Ltd.	1.73%	1.72%
Mrs Kabita Sanghai	2.80%	2.80%
Mr Arpit Agrawal	1.01%	1.07%
Mr Dipesh Khetan Agrawal		1.61%
Ms Manju Agrawal	2.45%	2.39%
Shree Ganesh Properties and Investment Pvt Ltd	7.95%	1.15%
Usha Investment	6.68%	6.68%
NIC Asia Bank Ltd.	1.15%	
	<b>64.69%</b>	<b>65.72%</b>

**4.13.3 Equity Share Capital – over the years movements**

Paid up share capital of the Company has moved over the years as follows:

Particulars	As at	Amount in NPR
	16 July 2019	As at 16 July 2018
Opening Share Capital	1,094,821,300	656,250,000
Add: Issuance of Right Share	37,078,700	251,671,300
Add: Issuance of Bonus Share	135,828,000	186,900,000
Add: Calls in advance	-	-
<b>Closing Share capital</b>	<b>1,267,728,000</b>	<b>1,094,821,300</b>

**4.13.4** The Company has only one class of equity shares having a par value of Rs. 100 per share. Each holder of equity shares is entitled to one vote per share. In the event of liquidation of the Company, holder of equity shares will be entitled to receive remaining assets of the Company after distribution of preferential amount. The distribution will be in proportion to the number of equity shares held by the shareholders.

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.14 Other reserves**

Particulars	As at	Amount in NPR
	16 July 2019	As at 16 July 2018
DTA Reserve	220,792,457	161,308,163
Share Premium	31,103,143	-
Regulatory Reserve	18,416,499	18,416,499
Fair value reserve	5,452,393	1,928,074
Actuarial gain/loss	36,473	(205,746)
<b>Total</b>	<b>275,800,965</b>	<b>181,446,989</b>

**DTA Reserve**

The company sets aside amount equal to deferred tax assets as DTA Reserve.

**Regulatory Reserve**

Regulatory reserves includes any amount derived as result of NFRS conversion with effect in retained earning computed as per Directive issued by the Beema Samiti

**Fair value reserve**

The fair value reserve comprises the cumulative net change in the fair value of financial assets that are measured at fair value through other comprehensive income (FVTOCI) and the changes in fair value is recognized in other comprehensive income, until the assets are derecognized. The cumulative amount of changes in fair value of those financial assets shall be presented under this account head.

**Actuarial gain/loss**

Actuarial Gains and Losses are the changes in the present value of the defined benefit obligation on gratuity as a result of change in actuarial assumptions and experience adjustments.

Surya Life Insurance Company Limited  
Notes to the financial statements for the year ended 16 July 2019

4.15 Gross Premiums on insurance contracts and premium ceded to reinsurers on insurance contracts

Particulars	Year ended 16 July 2019			Year ended 16 July 2018		
	Gross	Reinsurance	Net	Gross	Reinsurance	Net
<b>Participating contracts</b>						
Endowment policy	1,425,464,855	(14,199,367)	1,411,265,488	961,288,594	(10,434,713)	950,853,881
Money back policy	530,381,529	(9,815,622)	520,565,907	284,618,410	(5,540,891)	279,077,519
Endowment and whole life policy	242,121,367	(3,311,601)	238,809,766	178,171,238	(2,840,148)	175,331,090
<b>Non participating contracts</b>						
Foreign employment term policy	293,573,612	(31,900,849)	261,672,763	311,853,230	(61,437,164)	250,416,066
Term policy	54,010,315	(344,132)	53,666,183	13,525,816	(16,163)	13,509,653
<b>Total</b>	<b>2,545,551,678</b>	<b>(59,571,571)</b>	<b>2,485,980,107</b>	<b>1,749,457,288</b>	<b>(80,269,079)</b>	<b>1,669,188,209</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.16 Income from investments**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
Interest income from Government securities	523,500	523,500
Interest income from Bank deposits (fixed deposits)	495,166,520	353,749,041
Dividend income from corporate equity shares	5,999,882	7,153,560
Interest income from corporate debentures	36,791,681	14,671,061
<b>Total</b>	<b>538,481,583</b>	<b>376,097,162</b>

**4.17 Other Incomes**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
Premium late fee	2,674,757	1,862,408
Income from loan against insurance policy	30,870,433	19,060,257
Income from loans and advances (Other than policy loan)	8,786,952	36,039,853
Interest income from Bank deposits (call deposits)	9,317,074	5,433,412
Gain/(loss) on sale of property, plant and equipment	-	-
Gain/(loss) on sale of investment securities	1,953,856	2,792,937
Other incomes	2,886,617	408,873
<b>Total</b>	<b>56,489,689</b>	<b>65,597,740</b>

Surya Life Insurance Company Limited  
 Notes to the financial statements for the year ended 16 July 2019

**4.18 Claims and policy holders benefits paid** *Amount in NPR*

Particulars	Year ended 16 July 2019		As at 16 July 2018	
	Gross	Reinsurance	Gross	Reinsurance
Death claims	171,455,038	(51,050,223)	159,445,325	(57,763,266)
Maturity Claims	33,038,408	-	8,247,572	-
Partial maturity claims	28,447,500	-	9,196,000	-
Surrender value claims	39,879,529	-	50,322,982	-
<b>Total</b>	<b>272,820,475</b>	<b>(51,050,223)</b>	<b>227,211,879</b>	<b>(57,763,266)</b>

**4.18.1 Policy-wise details of claim paid** *Amount in NPR*

Particulars	Year ended 16 July 2019		As at 16 July 2018	
	Gross	Reinsurance	Gross	Reinsurance
<b>Participating contracts</b>				
Endowment policy	78,222,559	(7,759,624)	48,075,241	(7,442,537)
Money back policy	38,176,690	(775,000)	37,401,690	(7,985,000)
Endowment and whole life policy	11,985,874	(2,150,000)	10,053,823	(2,032,500)
<b>Non participating contracts</b>				
Foreign employment term policy	136,788,191	(40,365,599)	131,211,619	(40,303,229)
Term policy	7,647,162	-	-	-
<b>Total</b>	<b>272,820,475</b>	<b>(51,050,223)</b>	<b>227,211,879</b>	<b>(57,763,266)</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.19 Agent expenses**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
Agent commission	328,666,352	199,048,654
Agent Training Expenses	8,233,963	1,070,908
Other Agent Expenses	187,710,894	100,538,331
<b>Total</b>	<b>524,611,209</b>	<b>300,657,893</b>

**4.20 Regulatory service fee**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
Gross service fees	25,455,517	17,494,572
Less: Share of reinsurers	(595,715)	(802,691)
<b>Total</b>	<b>24,859,802</b>	<b>16,691,881</b>

Regulatory Service Fee is payable to Beema Samiti at the rate of 1% on gross premium received. Similarly, 1% of reinsurance ceded is recovered from reinsurers.

**4.20.1 Policy-wise regulatory service fees**

Particulars	Year ended 16 July 2019		
	Gross	Reinsurance	Net
<b>Participating contracts</b>			
Endowment policy	14,254,649	(141,994)	14,112,655
Money back policy	5,303,815	(98,156)	5,205,659
Endowment and whole life policy	2,421,214	(33,116)	2,388,098
<b>Non Participating contracts</b>			
Foreign employment term policy	2,935,736	(319,008)	2,616,728
Term policy	540,103	(3,441)	536,662
<b>Total</b>	<b>25,455,517</b>	<b>(595,715)</b>	<b>24,859,802</b>

Particulars	Year ended 16 July 2018		
	Gross	Reinsurance	Net
<b>Participating contracts</b>			
Endowment policy	9,612,886	(104,347)	9,508,539
Money back policy	2,846,184	(55,409)	2,790,775
Endowment and whole life policy	1,781,712	(28,401)	1,753,311
<b>Non Participating contracts</b>			
Foreign employment term policy	3,118,532	(614,372)	2,504,160
Term policy	135,258	(162)	135,096
<b>Total</b>	<b>17,494,572</b>	<b>(802,691)</b>	<b>16,691,881</b>



**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.21 Employee benefit expenses**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
Salary	64,649,400	54,413,005
Allowance	83,143,942	43,623,649
Dashain Allowance	10,019,975	6,734,314
Providend Fund	4,812,770	4,289,049
Training	427,189	152,010
Uniform	922,110	781,950
Medical	1,795,100	1,372,842
Insurance	4,673,514	3,233,466
Pension & Gratuity	4,137,245	3,569,976
Leave Encashment	21,593,330	14,847,602
Amortization of prepaid staff benefits	1,142,527	29,002,673
Other Facilities	-	100,000
Performance bonus	15,630,727	6,810,671
Provision For Staff Bonus	23,527,689	16,244,081
<b>Total</b>	<b>236,475,518</b>	<b>185,175,288</b>

For actuarial valuation details of leave encashment and gratuity, refer Note 5.4 Employee Benefits.

**4.22 Impairment losses on financial assets**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
Impairment losses on loans & advances	3,549,755	-
<b>Total</b>	<b>3,549,755</b>	<b>-</b>

**4.23 Depreciation and amortization**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
Depreciation of PPE	10,577,090	9,967,267
Amortization of Intangible assets	565,332	511,503
<b>Total</b>	<b>11,142,422</b>	<b>10,478,770</b>

Refer Note 4.1 and 4.2 for details of depreciation charged on each class of assets.

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**4.24 Other operating expenses**

Particulars	Amount in NPR	
	Year ended 16 July 2019	Year ended 16 July 2018
House Rent	31,111,132	22,908,674
Electricity & Water	1,976,475	1,601,078
Repair and maintenance expenses:		
- Vehicle	267,674	270,005
- Office Equipment	445,278	508,718
- Others	1,014,039	351,706
Communications	7,005,318	5,495,836
Printing & Stationary	8,877,299	4,375,837
Non Capital Items	1,951,001	156,055
Transportation	3,869,711	2,069,785
Travelling & Dailly Allowance:		
- Domestic	4,070,673	4,357,063
- International	601,401	406,813
Insurance Premium Expenses	903,765	415,850
Security Expenses	882,300	861,870
Legal & Consultancy Fees	395,500	24,294
Books & Periodicals	166,326	205,936
Advertisement Expenses	3,468,362	4,051,732
Business Promotion Expenses	250,000	862,821
Entertainment & Hospitality	1,666,964	-
Charity & Donations	25,000	263,824
Board meeting expenses:		
- Meeting Allowances	811,000	927,500
- Others	584,703	545,442
Other committee meeting expenses:		
- Meeting Allowances	239,250	110,000
- Others	25,252	6,140
Annual General Meeting Expenses	1,786,733	1,617,562
Acturial Service Fees	1,441,880	1,491,600
Statutory Audit Fee	480,250	605,100
Internal Audit Fee	300,000	198,575
Other Audit Expenses	251,944	66,411
Bank Charges & Commissions	86,936	52,353
Fees & Other Taxes	908,562	290,217
Other Office Expenses	12,499,238	7,586,009
Utility & Janotorial	-	-
Stamp Expenses	2,788,764	1,845,016
Medical fee	2,772,619	4,588,416
Fines and penalties	320,647	381,451
Loan written off	-	647,062
Share Issue Costs	4,494,569	1,838,679
<b>Total</b>	<b>98,740,565</b>	<b>71,985,430</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the statement of financial position as at 16 July 2019**

**4.25 Deferred tax**

	As at 16 July 2019	As at 16 July 2018
Deferred tax assets	220,792,457	161,308,163
Deferred tax liabilities	-	-
<b>Net deferred tax assets</b>	<b>220,792,457</b>	<b>161,308,163</b>

Amount in NPR

2018-19	Opening balance	Recognised in profit or loss	Recognised in other comprehensive income	Closing balance
Other Loans and advances	-	-	-	-
Unused tax losses	163,156,945	67,420,319	-	230,577,264
Allowance for loan impairment	37,817	887,439	-	925,256
Gratuity Fund	1,230,131	2,758,269	-	3,988,400
Leave encashment fund	7,683,447	5,060,174	-	12,743,621
Provision for staff bonus	-	-	-	-
Lease Equilization Reserve	-	893,862	-	893,862
Actuarial Gain /Loss	685,822	-	(807,398)	(121,576)
<b>Total of deferred tax assets</b>	<b>172,794,162</b>	<b>77,020,063</b>	<b>(807,398)</b>	<b>249,006,827</b>
Fixed assets	(5,059,082)	(4,980,642)	-	(10,039,724)
Financial assets held at FVTOCI	(6,426,917)	-	(11,747,729)	(18,174,646)
<b>Total of deferred tax liability</b>	<b>(11,485,999)</b>	<b>(4,980,642)</b>	<b>(11,747,729)</b>	<b>(28,214,369)</b>
<b>Net deferred tax assets</b>	<b>161,308,163</b>	<b>72,039,421</b>	<b>(12,555,127)</b>	<b>220,792,457</b>
Deferred tax expense/(income) recognised in directly in equity			1,444,267	
	<b>161,308,163</b>	<b>72,039,421</b>	<b>(11,110,858)</b>	<b>220,792,457</b>

2017-18	Opening balance	Recognised in profit or loss	Recognised in other comprehensive income	Closing balance
Other Loans and advances	-	-	-	-
Unused tax losses	130,543,903	32,613,042	-	163,156,945
Allowance for loan impairment	9,394	28,423	-	37,817
Gratuity Fund	1,235,909	(5,778)	-	1,230,131
Leave encashment fund	6,282,072	1,401,375	-	7,683,447
Provision for staff bonus	-	-	-	-
Lease Equilization Reserve	-	-	-	-
Actuarial Gain /Loss	263,830	-	421,992	685,822
<b>Total of deferred tax assets</b>	<b>138,335,108</b>	<b>34,037,062</b>	<b>421,992</b>	<b>172,794,162</b>
Fixed assets	(5,011,304)	(47,778)	-	(5,059,082)
Financial assets held at FVTOCI	(14,876,502)	-	8,449,585	(6,426,917)
Actuarial Gain /Loss	-	-	-	-
<b>Total of deferred tax liability</b>	<b>(19,887,806)</b>	<b>(47,778)</b>	<b>8,449,585</b>	<b>(11,485,999)</b>
<b>Net deferred tax assets</b>	<b>118,447,302</b>	<b>33,989,284</b>	<b>8,871,577</b>	<b>161,308,163</b>
Deferred tax expense/(income) recognised in directly in equity			(16,968)	
	<b>118,447,302</b>	<b>33,989,284</b>	<b>8,854,609</b>	<b>161,308,163</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**5 Disclosures and additional information**

**5.1 Risk Management**

**5.1.1 Insurance Risk**

The principal risk the Company faces under insurance contracts is that the actual claims and benefit payments or the timing thereof, may differ from expectations. This is influenced by the frequency of claims, severity of claims and actual benefits paid. Therefore, the objective of the Company is to ensure that sufficient reserves are available to cover these liabilities.

The risk exposure is mitigated by diversification across a large portfolio of insurance contracts and geographical areas. The variability of risks also improved by careful selection and implementation of underwriting strategy guidelines, as well as the use of reinsurance arrangements.

Various life insurance products are offered by the Company which are primarily categorised into Term Policy, Endowment Policy, Money Back Policy and Endowment cum Whole life policy. Products other than Term Policy have been designed to reduce the market and credit risks. Under Endowment, Money Back and Endowment cum whole life policy, risks are largely passed on to the policyholder. Partly, there is risk to the company in its income if the fund values decrease. Insurance products carry mortality risk and also market risk to the extent that there are guarantees built into the product design.

The main risks that the Company is exposed to at the time of designing products are as follows

Type of Risks	Nature
Mortality risk	Risk of loss arising due to policyholders' death experience being different from expected
Investment return risk	Risk of loss arising from actual returns being different from expected
Policyholder decision risk	Risk of loss arising due to policyholders' experiences (lapses and surrenders) being different from expected

The Company also enters into reinsurance arrangements according to its Reinsurance Policy. Generally, 20% of the insurance policies are reinsured as a part of the policy. Although the Company has reinsurance arrangements, it is not relieved of its direct obligations to its policyholders and thus a credit exposure exists with respect to ceded insurance, to the extent that any reinsurer is unable to meet its obligations assumed under such reinsurance agreements.

The following tables show the concentration of life insurance contract liabilities by types of contracts.

Particulars	As at 16 July 2019	As at 16 July 2018
<b>Participating contracts</b>		
Endowment policy	3,744,160,242	2,582,107,820
Money back policy	861,454,795	504,083,137
Endowment and whole life policy	649,869,730	452,348,909
<b>Non - Participating contracts</b>		
Foreign employment term policy	374,504,603	358,823,156
Term policy	26,833,091	11,406,784
	<b>5,656,822,461</b>	<b>3,908,769,806</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**5.1.2 Financial Risk**

The primary source of financial risk to an insurer arises from its investment exposures and investment activities. Thus, the investment portfolios maintain a prudent approach in its investment strategy and investment exposures to ensure that investment returns are optimised on a risk adjusted basis and to ensure the Company operates within its defined risk appetite.

**i Credit Risk**

Credit risk refers to a risk that a counterparty will default on its contractual obligations resulting in financial loss to the Company. Thus, for an insurance contract, credit risk includes the risk that an insurer incurs a financial loss because a reinsurer defaults on its obligations under the reinsurance contract

The following policies and procedures are in place to mitigate the Group's exposure to credit risk:

- The Company does not have any significant credit risk exposure to any single counterparty or any group of counterparties.
- Reinsurance is placed with counterparties that have a good credit rating and concentration of risk is avoided by entering into agreement with more than one party. At each reporting date, management performs an assessment of creditworthiness of reinsurers and updates the reinsurance purchase strategy, ascertaining suitable allowance for impairment.
- The company deals with only creditworthy counterparties and obtains sufficient collateral where appropriate, as a means of mitigating the risk of financial loss from defaults. Loan against life insurance policies is adequately backed up by premium received.

Financial Investments at amortized cost	Neither past due nor impaired	Past due less 90 Days	Past 91 to 180 Days	Past due and impaired	Carrying amount
Fixed deposits	5,282,091,712	-	-	-	5,282,091,712
Corporate debentures	592,649,316	-	-	-	592,649,316
Loans on life insurance Policies(Refer Note 1 below)	465,836,413	-	-	-	465,836,413
Loans to agents	51,041,901	-	-	3,701,025	54,742,926
Loans to employees	53,555,869	-	-	-	53,555,869
Receivables from Re-insurers (Refer Note 2 below)	12,258,737	-	-	-	12,258,737
Deposits	420,465	-	-	-	420,465
Trade receivables	3,789,031	-	-	-	3,789,031
<b>Total</b>	<b>6,461,643,444</b>	<b>-</b>	<b>-</b>	<b>3,701,025</b>	<b>6,465,344,469</b>

**Note:**

- Loans against life insurance policies are given to the extent of 90% of surrender value. Hence, any outstanding principal and interest receivable upto 100% of surrender value is secured. After that foreclosure of the insurance policy is done.
- Receivables from Re-insurers are from Nepal Reinsurance Company Limited, an undertaking of Nepal Government and Scorglobal Life SE, Singapore which has been rated AA- (Very Strong) by Standard & Poor which is higher than the requirement of Beema Samiti. Beema Samiti stipulates at least BBB for reinsurance.

**ii Liquidity Risk**

The risk that an entity will encounter difficulty in meeting obligations associated with financial liabilities that are settled by delivering cash or another financial asset.

Liquidity adequacy is a measure or assessment of the ability of a company to meet payment obligations in a full and timely manner within a defined time horizon. It is a function of its sources of liquidity relative to its liquidity needs. Liquidity sources can be internal and external, available immediately or within the defined time horizon, and includes all funds, assets and arrangements that allow an insurer to meet its liquidity needs. Liquidity needs include all current and expected payment obligations within the defined time horizon.

The following table depicts the maturity profile of the investment portfolio on a discounted cash flow basis which is designed and managed to meet the required level of liquidity as and when liquidity outgo arises taking into consideration the time horizon of the financial liabilities of the business.

**As at 16 July 2019**

	Less than 1 Years	1 to 3 Years	More than 3 years	Total
<b>Assets</b>				
Financial Investments at FVTOCI	-	-	457,541,083	457,541,083
Financial Investments at amortized cost	3,397,454,015	557,768,000	1,968,052,000	5,923,274,015
Other Financial assets at amortized cost	16,468,233	-	-	16,468,233
Cash and cash equivalents	445,888,871	-	-	445,888,871
	<b>3,859,811,119</b>	<b>557,768,000</b>	<b>2,425,593,083</b>	<b>6,843,172,202</b>
<b>Liabilities</b>				
Insurance contract liabilities	-	-	5,706,222,262	5,706,222,262
Other Financial liabilities at amortized cost	287,180,604	-	-	287,180,604
Other liabilities	45,800,844	-	-	45,800,844
Provisions	7,386,887	-	46,352,500	53,739,387
	<b>340,368,335</b>	<b>-</b>	<b>5,752,574,762</b>	<b>6,092,943,097</b>
<b>Net Asset/(Liabilities)</b>	<b>3,519,442,784</b>	<b>557,768,000</b>	<b>(3,326,981,678)</b>	<b>750,229,106</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**iii Market Risk**

Market risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in market prices. Market risk comprises three types of risk: foreign exchange rates (currency risk), market interest rates (interest rate risk) and market prices (price risk).

**a) Currency Risk**

Foreign exchange risk is the potential for the Company to experience volatility in the value of its assets, liabilities and solvency and to suffer actual financial losses as a result of changes in value between the currencies of its assets and liabilities and its reporting currency. The Company does not maintain foreign currency denominated assets in its investment portfolios and as such is not exposed to foreign exchange risk related to investments.

The Company has no significant concentration of currency risk. The amount with reinsurer is settled in Nepali Rupee.

**b) Interest Rate Risk**

Interest rate risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in market interest rates.

The major interest rate risk that the Company is exposed to is the discount rate for determining insurance liabilities.

**c) Equity Price Risk**

Equity price risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in equity prices (other than those arising from interest rate risk or currency risk), whether those changes are caused by factors specific to the individual financial instrument or its issuer, or by factors affecting all similar financial instruments traded in the market.

The Company's equity price risk exposure relates to financial investment held at FVTOCI, whose values fluctuate as a result of changes in market prices.

**5.2 Liability Adequacy Test**

The company assesses at the end of each reporting period whether its recognised insurance liabilities are adequate, using current estimates of future cash flows under its insurance contracts. If assessment shows that the carrying amount of insurance contract liabilities is inadequate in the light of the estimated future cash flows, the entire deficiency shall be recognised in profit or loss.

**5.2.1 The accounting Policy for Liability testing including the frequency and nature of testing.**

The valuation is carried out annually. For the first time the NFRS accounting standard is perused while carrying out liability testing and valuation.

The nature of Liability Adequacy Test is an assessment of whether the carrying amount of an insurance liability needs to be increased (or the carrying amount of related deferred acquisition costs or related intangible assets decreased), based on a review of future cash flows. The purpose of LAT is to verify the adequacy of provisioning for life insurance. The test consists of comparing the amount of provisions with the best estimate of provisions, arrived at on the basis of the present value of the best estimate of the future expected contractual and other cash flows. The calculation is performed for each separate contract while the results are aggregated on the level of

homogenous groups. The test is based on a unified methodology that determines, among others, the grouping of policies into homogenous groups, the 6% discount rate as specified by regulator and the type of cash flows being modelled. The portfolio balance is tested as at the last day of the business year.

The liabilities being within the available scheme-wise funds the liability adequacy requirement is not invoked.

### 5.2.2 The cash-flows considered.

The present value of all cash-flows of benefits, including riders, supplementary benefits, vested bonuses, future bonuses and guarantees, under individual policy contract have been projected and the present value is arrived at as on the date of valuation. Similarly, present value of cash-flows of future premiums and future expenses have also been considered while arriving at the liability under each policy.

### 5.2.3 Valuation Method, Discounting Policy and Cashflow

Statutory reserves are calculated on prospective basis using present value of benefits and/or expenses and interest and provide credit of present value of future gross premium. Beema Samiti prescribed discounting rates has been used while computing the liability of the policies.

The present value of all cash-flows of benefits, including riders, supplementary benefits, vested bonuses, future bonuses, under individual policy contract have been projected and the present value is arrived at as on the date of valuation. Similarly, present value of cash-flows of future premiums and future expenses have also been considered while arriving at the liability under each policy.

The assumptions used are as under:

Discount Rate	6% as per Beema Samiti Guidelines
Mortality	105% (100% + 5% Margin) of Nepal Assured Mortality Table 2009
Interest	6% per annum
Expenses	6%, 0.5% and 0.5% per annum of office yearly premium in case of in-force policies, paid up policies and Endowment cum Whole life policies beyond Endowment term, respectively.
Claim expenses	5 per 1000 of sum assured
Inflation	4% per annum

### 5.2.4 Aggregation practices

Each policy are valued as per Gross Premium Reserve Method. While presenting the results it has been aggregated on similar nature portfolio of Endowment, Endowment cum Whole Life and Moneyback. The liabilities under each of the group are less than the available fund as at 16th July 2019 and hence the liability adequacy requirements are duly met.

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**5.3 Capital Management**

The focus of capital management is to maintain a strong capital base to support the business and business growth, and to satisfy regulatory capital requirements at all times.

In view of this the Company has established the following objectives, policies and approach;

- a) To maintain the required solvency level and provide security to policyholders.
- b) To allocate capital efficiently and support the growth of the business by ensuring that returns on capital employed meets the requirements of shareholders and policyholders.
- c) To maintain financial strength to support new business growth and to satisfy the requirements of the policyholders, regulators and stakeholders.

**5.3.1 Regulatory minimum paid up capital**

Life insurance companies were required by the Beema Samiti Directive to attain a stipulated minimum paid up capital of NPR 2 billion by mid-July 2018. As on the reporting date, the company's paid up capital is NPR 1.267 billion against the stipulated requirement. However, the Company has issued 70% Right Share as approved by 10th AGM and attained NPR 2.15 Billion Paid up capital and has complied with the Beema Samiti Directive before signing of this financials.

**5.3.2 Solvency Margin**

The Company has Solvency Margin Ratio of 1.99 (Previous Year 1.24) computed in accordance with Valuation Directive, 2076.



**Surya Life Insurance Company Limited**  
**Notes to the statement of financial position as at 16 July 2019**

**5.4 Employee Benefit**

Particulars	As at 16 July 2019		As at 16 July 2018	
	Leave	Gratuity (Funded)	Leave	Gratuity (Funded)
<b>Expenses Recognized In Profit or loss</b>				
Current service cost	4,182,931	3,756,402	4,424,530	3,233,783
Interest cost	2,404,598	380,843	1,676,437	336,193
Expected Return on Plan Assets				
Actuarial (Gain)/ Loss	15,005,801		7,850,184	
Past Service Cost				
Expenses recognized in the Profit & Loss A/c	<b>21,593,330</b>	<b>4,137,245</b>	<b>13,951,151</b>	<b>3,569,976</b>
<b>Expenses Recognized In Other Comprehensive Income</b>				
Actuarial (Gain)/ Loss on obligation	-	(3,053,750)	-	1,161,194
Actuarial (Gain)/ Loss on plan assets	-	(175,841)	-	526,772
	-	<b>(3,229,591)</b>	-	<b>1,687,966</b>
<b>Change in Present Value Obligations</b>				
PV of Obligation at beginning of the year	30,733,787	14,726,204	25,128,290	12,105,861
Interest cost	2,404,598	1,158,697	1,676,437	862,965
Current Service Cost	4,182,931	3,756,402	4,424,530	3,233,783
Benefit paid	(1,352,631)	(484,994)	(8,345,654)	(2,637,599)
Actuarial (Gain)/ Loss	15,005,801	(3,053,750)	7,850,184	1,161,194
<b>Liability at the end of the year</b>	<b>50,974,486</b>	<b>16,102,559</b>	<b>30,733,787</b>	<b>14,726,204</b>
<b>Change in Fair Value of Plan Assets</b>				
FV of Plan Asset at Beginning of the Year	-	7,062,394	-	6,106,907
Interest Income	-	777,854	-	526,772
Expected Return on Plan Assets	-	-	-	-
Contribution by Employer	-	5,806,563	-	3,593,086
Benefit paid	-	(484,994)	-	(2,637,599)
Actuarial (Gain)/ Loss on Plan Assets	-	175,841	-	(526,772)
<b>Fair Value of Plan Asset at End of the Year</b>	-	<b>13,337,658</b>	-	<b>7,062,394</b>
<b>Amount Recognized in SOFP</b>				
Present Value of Obligations at Year End	50,974,486	16,102,559	30,733,787	14,726,204
Fair Value of Plan Assets at Year End	-	13,337,658	-	7,062,394
<b>Unfunded Status</b>	<b>(50,974,486)</b>	<b>(2,764,901)</b>	<b>(30,733,787)</b>	<b>(7,663,810)</b>
<b>Actuarial Assumptions</b>				
Discount rate	8%	8%	8%	8%
Salary escalation rate	10%	10%	10%	10%
Retirement age (remaining working lives in years)	8.84	8.84	8.04	8
Mortality				
<b>Sensitivity Analysis</b>				
Particulars	As at 16 July 2019		As at 16 July 2018	
	Leave	Gratuity (Funded)	Leave	Gratuity (Funded)
Effects on DBO due to 1% increase in discount rate	47,039,656	14,858,166	24,377,814	13,587,580
Effects on DBO due to 1% decrease in discount rate	55,531,348	17,563,825	33,464,399	16,041,940
Effects on DBO due to 1% increase in salary escalation	55,191,210	17,456,426	33,272,646	15,943,954
Effects on DBO due to 1% decrease in salary escalation	47,256,602	14,926,705	28,498,689	13,650,186

The above sensitivity analysis is based on a change in an assumption while holding all other assumption constant. In practice, this unlikely to occur and changes in some of the assumption is correlated. When calculating sensitivity of the defined benefit obligation to significant actuarial assumptions, the same method (present value of the defined benefit obligation calculated with projected unit credit method at the end of reporting period) has been applied as when calculating the defined benefit liability recognized in the the statement of financial positions.

**Surya Life Insurance Company Limited**  
**Notes to the statement of financial position as at 16 July 2019**

**5.5 Dividends**

Dividends payable to the Company's shareholders are charged to equity in the period in which they are approved by the shareholders in the Annual General Meeting. Proposed dividends are disclosed in notes separately until approved by the Annual General Meeting.

**Proposed dividend for FY 2018-19**

The Board of directors in its 276th meeting dated 10 November, 2020 has passed a resolution recommending for distribution of bonus shares at 5 % and cash dividend including tax at 5.526 % of paid up capital as on 10 November, 2020 utilising the Share Premium of NPR 31,103,143 and the distributable profits. The Company's paid up equity capital shall increase by NPR 107,756,900 upon approval of the resolution from Annual General Meeting.

Particulars	As at 16 July 2019	As at 16 July 2018
Cash Dividend Declared	7,148,842	9,836,842
Bonus Shares	135,828,000	186,900,000
<b>Total</b>	<b>142,976,842</b>	<b>196,736,842</b>

Dividends are recognised when approved by the shareholders in Annual general meeting. The cumulative effect of dividends declared out of profit and free reserves of previous year has been presented below:

**Year wise details of Bonus shares and cash dividend declared**

	AGM Held on	Bonus Share	Dividend	Total
<b>Recorded in FY 2017-18</b>				
Pertaining to FY 2072/73	17-Aug-17	65,625,000	3,453,947	69,078,947
Pertaining to FY 2073/74	16-Jul-18	121,275,000	6,382,895	127,657,895
<b>Recorded in FY 2018-19</b>				
Pertaining to FY 2074/75	26-Jun-19	135,828,000	7,148,842	142,976,842
		<b>135,828,000</b>	<b>7,148,842</b>	<b>142,976,842</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financials statements for the year ended 16 July 2019**

**5.6 Financial Instruments**

**5.6.1 Fair value of financial instruments:**

*Amount in NPR*

Financial assets	As at 16 July 2019		As at 15 July 2018	
	Carrying Value	Fair value	Carrying Value	Fair value
<b>Financial Investment-FVTOCI</b>				
Quoted Equities	258,992,898	258,992,898	219,721,002	219,721,002
Unquoted Equities	173,910,913	173,910,913	65,389,258	65,389,258
Mutual Funds (Quoted)	24,637,272	24,637,272	28,814,772	28,814,772
<b>Subtotal</b>	<b>457,541,083</b>	<b>457,541,083</b>	<b>313,925,033</b>	<b>313,925,033</b>
<b>Amortised cost</b>				
Cash at vault	216,310,446	216,310,446	88,161,028	88,161,028
Balance with banks (Interest bearing)	204,926,464	204,926,464	211,976,099	211,976,099
Balance with Banks (Non-Interest bearing)	24,651,961	24,651,961	10,735,747	10,735,747
Corporate debentures	592,649,316	592,649,316	215,116,966	215,116,966
Fixed deposits	5,282,091,712	5,282,091,712	3,982,330,840	3,982,330,840
Government securities	15,032,988	15,032,988	15,032,988	15,032,988
Other Financial assets	16,468,233	16,468,233	96,646,010	96,646,010
<b>Subtotal</b>	<b>6,352,131,120</b>	<b>6,352,131,120</b>	<b>4,619,999,678</b>	<b>4,619,999,678</b>
<b>Total of Financial Assets</b>	<b>6,809,672,203</b>	<b>6,809,672,203</b>	<b>4,933,924,711</b>	<b>4,933,924,711</b>
<b>Financial liabilities</b>				
<b>Amortised cost</b>				
Insurance contract liabilities	5,706,222,262	5,706,222,262	3,924,270,763	3,924,270,763
Other Financial liabilities	287,180,604	287,180,604	158,174,271	158,174,271
<b>Total</b>	<b>5,993,402,866</b>	<b>5,993,402,866</b>	<b>4,082,445,034</b>	<b>4,082,445,034</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**5.6.2 Fair Value Hierarchy**

Assets and liabilities carried at fair value or for which fair values are disclosed have been classified into three levels according to the observability of the significant inputs used to determine the fair values. Changes in the observability of significant valuation inputs during the reporting period may result in a transfer of assets and liabilities within the fair value hierarchy. The company recognizes transfers between levels of the fair value hierarchy when there is a significant change in either its principal market or the level of observability of the inputs to the valuation techniques as at the end of the reporting period

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

**Financial instruments Held at Fair value thorough OCI**

	Fair value Hierarchy (Level)	As at 16 July 2019	As at 16 July 2018
<b>Financial assets</b>			
Quoted Equities	1	258,992,898	219,721,002
Unquoted Equities	3	173,910,913	65,389,258
Mutual Fund-Quoted	1	24,637,272	28,814,772
<b>Total</b>		<b>457,541,083</b>	<b>313,925,033</b>

**Financial Instruments held at amortised cost**

<b>Financial assets</b>			
Corporate debentures	3	592,649,316	215,116,966
Fixed deposits	1	5,282,091,712	3,982,330,840
Government securities	3	15,032,988	15,032,988
Other Financial assets	3	16,468,233	96,646,010
<b>Total</b>		<b>5,906,242,249</b>	<b>4,309,126,804</b>
<b>Financial liabilities</b>			
Insurance contract liabilities	3	5,706,222,262	3,924,270,763
Other Financial liabilities	3	287,180,604	158,174,271
<b>Total</b>		<b>5,993,402,866</b>	<b>4,082,445,034</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financials statements for the year ended 16 July 2019**

**5.7 Earnings per share (EPS)**

The Company measures earning per share on the basis of the earning attributable to the equity shareholders for the period. The number of shares is taken as the weighted average number of shares for the relevant period as required by NAS 33 Earnings per Share.

Particulars	Units	Year ended 16 July 2019	Year ended 16 July 2018
Profit attributable to equity shareholders	NRs	283,788,621	205,364,154
Weighted average of number of equity shares used in computing basic earnings per share	Nos.	12,677,280	11,968,553
Basic and diluted earnings per equity share of Rs. 100 each	Rs.	22.39	17.16

There is no convertible and other option, future instruments which would dilute the current earnings of equity holders.

During the year the company has issued bonus shares from which no additional resource is obtained. Such bonus Pursuant to the requirement of NAS 33, the company has retrospectively adjusted and restated the BEPS and DEPS for previous year.

**5.8 Operating Lease**

The Company has set up its offices at various parts of the country by obtaining office spaces on operating lease. The lease agreements are generally short term and the Company does not sub-lease such spaces. The Company has various operating leases ranging from 1 year to 5 years. The leases are renewable by mutual consent and contain escalation clause. Rental expenses for operating leases recognised in the Statement of Profit and Loss for the year is NPR 31,111,132 (Prev. Year: NPR 22,908,674 ).

Particulars	Year ended 16 July 2019	Year ended 16 July 2018
Future Minimum Lease Payments		
i) Not Later than 1 year	30,858,011	31,111,132
ii) Later than 1 year and not later than 5 years	94,520,436	109,868,094
iii) Later than 5 years	7,784,345	23,294,698

The difference between the actual lease payments and minimum lease payments for the current period amounting NPR 3,575,447 has been disclosed as Lease Equalization Liability under 'Other Liabilities' in the Statement of Financial Position. The same difference for earlier periods amounting to NPR 2,434,780 has been routed through retained earnings.

**Surya Life Insurance Company Limited**  
**Notes to the financials statements for the year ended 16 July 2019**

**5.9 Segment Reporting**

The company is organized for management and reporting purposes into business segments based on nature of insurance contract policies such as Endowment policy, Money back policy, Whole life policy, Foreign employment and Term policy. The focus is on broadening and deepening the relationship with clients, along with maximizing a particular product line. Hence, the company evaluates segmental performance based on overall profit or loss before taxation

	Endowment policy	Money back policy	Endowment and whole life policy	Foreign employment term policy	Term policy	Unallocable	Total
<b>Income</b>							
- Gross earned premium revenue	1,425,464,855	530,381,529	242,121,367	293,573,612	54,010,315	-	2,545,551,678
- Outward reinsurance	(14,199,367)	(9,815,622)	(3,311,601)	(31,900,849)	(344,132)	-	(59,571,571)
<b>Net insurance premium revenue</b>	<b>1,411,265,488</b>	<b>520,565,907</b>	<b>238,809,766</b>	<b>261,672,763</b>	<b>53,666,183</b>	-	<b>2,485,980,107</b>
- Income from investments	278,959,936	62,559,406	45,992,009	42,042,598	4,177,306	104,750,328	538,481,583
- Other income	29,264,436	6,562,827	4,824,815	4,410,500	438,222	10,988,887	56,489,689
<b>Total Income (A)</b>	<b>1,719,489,860</b>	<b>589,688,140</b>	<b>289,626,590</b>	<b>308,125,862</b>	<b>58,281,711</b>	<b>115,739,216</b>	<b>3,080,951,379</b>
<b>Expenses</b>							
- Claims and policy holders benefit paid	78,222,559	38,176,690	11,985,874	136,788,191	7,647,162	-	272,820,476
- Claims ceded to reinsurers	(7,759,824)	(775,000)	(2,150,000)	(40,365,599)	-	-	(51,050,223)
- Changes in net insurance liability	1,162,052,422	357,371,658	197,520,821	15,681,447	15,426,307	-	1,748,052,655
- Agent Expenses	304,544,420	135,483,630	54,637,224	542,886	9,808,563	19,594,486	524,611,209
- Regulatory Service fee	14,112,655	5,205,659	2,388,098	2,616,728	536,662	-	24,859,802
- Employees benefit expenses	126,533,810	44,543,832	21,162,019	15,591,436	4,996,868	-	236,475,518
- Impairment losses on financial assets	-	-	-	-	-	3,549,755	3,549,755
- Depreciation & Amortization	5,962,110	2,098,848	997,127	734,648	235,446	1,114,242	11,142,422
- Other operating expense	52,834,306	18,599,317	8,836,220	6,510,218	2,086,447	9,874,057	98,740,565
- Tax expense	-	-	-	-	-	(72,039,421)	(72,039,421)
<b>Total Expenses (B)</b>	<b>1,736,502,659</b>	<b>600,704,635</b>	<b>295,377,384</b>	<b>138,099,956</b>	<b>40,737,455</b>	<b>(14,259,329)</b>	<b>2,797,162,758</b>
<b>Result of operating activities</b>	<b>(17,012,799)</b>	<b>(11,016,495)</b>	<b>(5,750,793)</b>	<b>170,025,906</b>	<b>17,544,256</b>	<b>129,988,545</b>	<b>283,788,621</b>
<b>Profit before income tax</b>	(17,012,799)	(11,016,495)	(5,750,793)	170,025,906	17,544,256	129,988,545	283,788,621

**5.9.1 Basis for Allocation**

- Net insurance premium revenue are the revenue generated from each insurance policy.
- Other Income have been apportioned based of the weightage as per Directive no 13, prescribed by beema samiti.
- Expenses that are not directly identifiable to a segment are apportioned based of weightage as per the directive no.14, prescribed by the Beema Samiti. In accordance to which 10% of the total expenses are unallocated expenses that are to be carried to income statements are included in Unallocable in the segment report, while the rest of 90% is allocated based on their weight.
- Impairment losses and taxation have been allocated to unallocable as they relate to the organization as a whole instead of segments on actual basis.
- Agent Expenses ( which includes Agent Commission, Agent Training Expenses and Other agent expenses) has been allocated using both actual and weighage prescribed by beema samiti. Here Agent commission are included in actual basis for each segment, which Agent Training Expenses and Other agent expenses have been apportioned using the weightage as prescribed by beema samiti.
- The company has shown allocable assets and liabilities in their respective notes such as insurance contract liability. However, the assets and liabilities have not been allocated to reportable segments as it is impracticable to segregate all such assets and liabilities.

**Surya Life Insurance Company Limited**

**Notes to the financials statements for the year ended 16 July 2019**

**5.10 Related Parties**

The Company identifies the following as the related parties under the requirements of NAS 24.

<u>Name</u>	<u>Relationship</u>
Keshab Prasad Bhattarai	Chairman
Hemanta Nahata, Director	Key Management Personnel
Dr. Binod Atreya, Director	Key Management Personnel
Bishal Agrawal, Director	Key Management Personnel
Ganga Prasad Sharma, Director	Key Management Personnel
Birendra Babu Shrestha, Director	Key Management Personnel
Kriti Tibrewal, Director	Key Management Personnel
Suman Gautam, Director	Key Management Personnel
Shiva Nath Pandey, CEO	Key Management Personnel

**5.10.1 Board Member Allowances and Facilities**

The Board of Directors have been paid meeting fees of NPR 811,000 and monthly allowance of NPR 504,000 during the fiscal year. There were 26 Board Meetings conducted during the fiscal year. Audit Committee and other committees were paid meeting allowance of NPR 239,250 during the year.

**5.10.2 Transactions with Related Parties**

**a) Compensation to Chief Executive Officer (CEO)**

S. No.	Particular	Short Term Employee Benefits	Post Employee Benefits		Other Long-term Benefits	Termination Benefits	Share Based Payment (if any)
			Gratuity	Leave Encashment			
1	Shiva Nath Pandey	6,197,636	-	-	-	-	-
	<b>Total</b>	<b>6,197,636</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

Other than above, fuel and mobile phone expenses have been reimbursed by the company.

**Surya Life Insurance Company Limited**

**Notes to the financials statements for the year ended 16 July 2019**

**5.11 Contingent liabilities and commitments ( to the extent not provided for)**

- i) The Company does not have any pending litigation other than related to Insurance Policy, that would impact it's financial position.
- ii) The Company does not have any capital commitment
- iii) The Company did not have any long-term contracts including derivative contracts for which there were any material foreseeable losses.

**5.12** The company has self assessed and filed the income tax return till FY 2074/75. Among the tax returns filed, final tax assessment till FY 2066/67 has been done by the concerned office and tax assessment of other years are yet to be done.

**5.13 Bonus Rate to Insurance Policy Holders**

Declared and Interim Bonus Rate to policy holder for one thousand Sum Assured per annum is as under:

S.N	Tenure of Policy	Endowment policy	Money Back Policy	<i>per year per thousand</i>	
				Endowment and Whole Life Policy	
1	5-9 years	38	-		38
2	10- 14 years	43	45		43
3	15- 19 years	48	45		48
4	20-24 years	58	55		58
5	25-29 years	63	63		63
6	30 years & above	73	-		73

**5.14** The company has charged interest on late premium payment and loans against insurance policies as per the following:

S.N	Particulars	Interest Rate	Amount Received	
			Current Year	Previous Year
1	Late Premium Payment	10%	2,668,508	1,841,617
2	Loans against Insurance policies	10%	30,870,433	19,060,257

**5.15** The company has the following outstanding balance with Reinsurer:

S.N	Particulars	Amount
1	Receivable from Nepal Reinsurance Company Limited	9,516,636
2	Receivable from SCOR Reinsurance Company	2,742,101
	<b>Net Payable</b>	<b>12,258,737</b>

**5.16** The company has refunded premium of NPR 965,458 during the year on Foreign Employment Term Life Insurance Policies due to cancellation of visas of the insured before embarkation.



**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**5.17 Other Disclosures and notes**

**Taxations**

Income tax payable on profits is based on the applicable provisions of the Income Tax Act 2058 BS and is recognized as an expense in the period in which profits arise. Income tax expense is the aggregate of the charge to profit or loss in respect of current income tax and deferred income tax.

Current income tax is the amount of income tax payable on the taxable profit for the year determined in accordance with the relevant tax legislation and any adjustment to tax payable or receivable in respect of previous years. It is measured using tax rates enacted or substantively enacted at the reporting date.

Particulars	Amount in NPR	
	As at 16 July 2019	As at 16 July 2018
Profit before income tax	211,749,200	171,374,870
<b>Adjustments:</b>		
Income not subject to income tax	211,749,200	171,374,870
Expenses not deductible for tax purposes	-	-
Prior year under/(over) provision	-	-
<b>Taxable Income</b>	-	-
Current Income Tax (at the rate if 25%)	-	-

**Movement in the tax (payable)/recoverable account is as follows:**

Particulars	Amount in NPR	
	As at 16 July 2019	As at 16 July 2018
At the start of year	173,469,460	114,023,431
Taxation Charge	79,060,362	59,446,029
Prior year under/(over) provision	-	-
Taxation paid	-	-
<b>At the end of year</b>	<b>252,529,822</b>	<b>173,469,460</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**6. Summary of NFRS Adjustments**

**6.1 Reconciliation of total equity as at 16 July 2018 and 16 July 2019**

	Notes	As at 16 July 2019	As at 16 July 2018
<b>Total equity (shareholders' funds) under previous GAAP</b>		<b>1,717,576,815</b>	<b>1,478,887,565</b>
<b>NFRS Adjustments:</b>			
Calls in advance	a	-	-
Dividend proposed	b	119,099,711	7,148,842
Fair value of Investment held at FVTOCI	c	54,523,938	19,280,750
Reversal of provision of investment	d	7,684,156	23,683,225
Deferred tax adjustments		(1,516,016)	(6,097,782)
Defined benefit obligation of employees	e	465,807	(2,865,624)
Transfer to Life Fund	f (i)	(49,399,801)	(15,500,957)
Depreciation		-	1,338,298
Lease Equalisation	5.8	(3,575,447)	-
<b>Total adjustment to equity</b>		<b>127,282,352</b>	<b>26,986,752</b>
<b>Total Equity under NFRS</b>		<b>1,844,859,166</b>	<b>1,505,874,317</b>

**6.2 Reconciliation of profit**

		As at 16 July 2019	As at 16 July 2018
<b>Profit as per previous GAAP</b>		<b>289,660,281</b>	<b>186,541,958</b>
<b>Adjustments under NFRS</b>			
Reversal of provision of investment booked under GAAP	d	(15,999,069)	17,988,474
Defined benefit obligation of employees	e	909,237	5,919,240
Deferred tax		4,581,766	(6,355,941)
Depreciation		-	1,338,298
Gain on sale of investment routed through equity	f (ii)	5,777,070	(67,874)
Lease Equalisation	5.8	(1,140,667)	-
<b>Total Adjustment to profit or loss</b>		<b>(5,871,660)</b>	<b>18,822,197</b>
<b>Profit or loss under NFRS</b>		<b>283,788,621</b>	<b>205,364,155</b>
Other Comprehensive Income	f	33,332,580	(26,563,824)
<b>Total Comprehensive Income under NFRS</b>		<b>317,121,201</b>	<b>178,800,331</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**6.3 Reconciliation of Statement of Financial Positions**

**6.3.1 Reconciliation of Statement of Financial Positions reported as at 16 July 2019 due to adoption of NFRS**

Particulars	Explanatory Notes	Re-classified GAAP	Adjustments	Amount in NPR
				NFRS
<b>Assets</b>				
Property, plant and equipment		67,043,103	-	67,043,102
Intangible assets		814,733	-	814,733
Financial Investments	h	6,266,932,358	80,382,741	6,347,315,099
Loans at amortized cost	g	576,843,117	(6,408,935)	570,434,183
Other Financial assets at amortized cost		16,468,233	-	16,468,233
Deferred tax asset	4.25	240,604,695	(19,812,238)	220,792,457
Other assets	g	10,106,826	6,408,935	16,515,762
Current tax assets		252,529,822	-	252,529,822
Cash and cash equivalents		445,888,870	-	445,888,871
<b>Total Assets</b>		<b>7,877,231,757</b>	<b>60,570,503</b>	<b>7,937,802,262</b>
<b>EQUITY</b>				
Share capital		1,267,728,000	-	1,267,728,000
Retained earnings		143,291,751	72,273,840	215,565,595
Catastrophe reserve		85,764,606	-	85,764,606
Other reserves		220,792,457	55,008,509	275,800,965
<b>Total equity</b>	6.2	<b>1,717,576,814</b>	<b>127,282,349</b>	<b>1,844,859,165</b>
<b>Liabilities</b>				
Insurance contract liabilities	f (i)	5,656,822,461	49,399,801	5,706,222,262
Financial Liabilities	b	406,280,315	(119,099,711)	287,180,604
Other liabilities	5.8	42,225,397	3,575,447	45,800,844
Provisions	e	54,326,770	(587,383)	53,739,387
<b>Total liabilities</b>		<b>6,159,654,943</b>	<b>(66,711,846)</b>	<b>6,092,943,097</b>
<b>Total liabilities and equity</b>		<b>7,877,231,757</b>	<b>60,570,503</b>	<b>7,937,802,262</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**6.3 Reconciliation of Statement of Financial Positions**

**6.3.2 Reconciliation of Statement of Financial Positions reported as at 16 July 2018 due to adoption of NFRS**

Particulars	Explanatory Notes	Re-classified GAAP	Adjustments	<i>Amount in NPR</i>
				NFRS
<b>Assets</b>				
Property, plant and equipment		41,355,667	1,338,298	42,693,960
Intangible assets		1,172,555	-	1,172,556
Financial Investments	h	4,477,014,934	49,390,891	4,526,405,827
Loans at amortized cost	g	336,014,434	(10,718,098)	325,296,336
Other Financial assets at amortized cost		96,646,010	-	96,646,010
Deferred tax asset	4.25	173,147,040	(11,838,878)	161,308,163
Other assets	g	1,613,559	10,718,098	12,331,658
Current tax assets		173,469,460	-	173,469,460
Cash and cash equivalents		310,872,873	-	310,872,874
<b>Total Assets</b>		<b>5,611,306,532</b>	<b>38,890,312</b>	<b>5,650,196,844</b>
<b>EQUITY</b>				
Share capital		1,094,821,300	-	1,094,821,300
Retained earnings		165,954,208	6,847,923	172,802,134
Catastrophe reserve		56,803,894	-	56,803,894
Other reserves		161,308,163	20,138,827	181,446,989
<b>Total equity</b>	6.2	<b>1,478,887,565</b>	<b>26,986,750</b>	<b>1,505,874,317</b>
<b>Liabilities</b>				
Insurance contract liabilities	f (i)	3,908,769,805	15,500,957	3,924,270,763
Financial Liabilities		165,323,114	(7,148,842)	158,174,271
Other liabilities		23,479,896	-	23,479,896
Provisions	e	34,846,152	3,551,445	38,397,597
<b>Total liabilities</b>		<b>4,132,418,967</b>	<b>11,903,560</b>	<b>4,144,322,527</b>
<b>Total liabilities and equity</b>		<b>5,611,306,532</b>	<b>38,890,310</b>	<b>5,650,196,844</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**6.4 Reconciliation of Statement of Profit or Loss**

**6.4.1 Reconciliation of Profit or Loss for the year ended 16 July 2019 due to adoption of NFRS**

Particulars	Explanatory Notes	GAAP	Adjustments	Amount in NPR
				NFRS
Gross earned premium revenue		2,545,551,678	-	2,545,551,678
Outward reinsurance		(59,571,572)	-	(59,571,571)
<b>Net insurance premium revenue</b>		<b>2,485,980,106</b>	<b>-</b>	<b>2,485,980,107</b>
<b>Other incomes</b>				
Income from investments		538,481,583	-	538,481,583
Other income	i	49,570,091	6,919,596	56,489,689
<b>Total income</b>		<b>3,074,031,780</b>	<b>6,919,596</b>	<b>3,080,951,379</b>
Gross claims and benefits paid		272,820,476	-	272,820,475
Claims ceded to reinsurers		(51,050,223)	-	(51,050,223)
Changes in net insurance liability		1,748,052,655	-	1,748,052,655
<b>Net insurance benefits and claims</b>		<b>1,969,822,908</b>	<b>-</b>	<b>1,969,822,907</b>
Agent expenses		524,611,209	-	524,611,209
Regulatory service fee		24,859,802	-	24,859,802
Employees benefit expenses	j	236,242,230	233,289	236,475,518
Impairment losses on financial assets	d	(12,449,313)	15,999,069	3,549,755
Depreciation & Amortization		11,142,424	-	11,142,422
Other operating expenses	5.8	97,599,894	1,140,667	98,740,565
<b>Other expenses</b>		<b>882,006,246</b>	<b>17,373,025</b>	<b>899,379,272</b>
<b>Total expenses</b>		<b>2,851,829,154</b>	<b>17,373,025</b>	<b>2,869,202,179</b>
<b>Profit before income tax</b>		<b>222,202,626</b>	<b>(10,453,428)</b>	<b>211,749,200</b>
Tax expense:				
- Provision for income tax		-	-	-
- Deferred tax (income)/expense		(67,457,655)	(4,581,766)	(72,039,421)
<b>Profit for the year</b>		<b>289,660,281</b>	<b>(5,871,662)</b>	<b>283,788,621</b>
<b>Other comprehensive income</b>				
Fair Value Reserve		-	41,213,849	41,213,849
Revaluation Surplus		-	-	-
Actuarial Gain/ (Loss)		-	3,229,591	3,229,591
Deferred Tax		-	(11,110,860)	(11,110,860)
<b>Total other comprehensive income</b>	f	<b>-</b>	<b>33,332,580</b>	<b>33,332,580</b>
<b>Total comprehensive income for the year</b>		<b>289,660,281</b>	<b>27,460,918</b>	<b>317,121,201</b>

**Surya Life Insurance Company Limited**  
**Notes to the financial statements for the year ended 16 July 2019**

**6.4 Reconciliation of Statement of Profit or Loss**

**6.4.2 Reconciliation of Profit or Loss for the year ended 16 July 2018 due to adoption of NFRS**

Particulars	Explanatory Notes	GAAP	Adjustments	<i>Amount in NPR</i>
				NFRS
Gross earned premium revenue		1,749,457,288	-	1,749,457,288
Outward reinsurance		(80,269,079)	-	(80,269,079)
<b>Net insurance premium revenue</b>		<b>1,669,188,209</b>	<b>-</b>	<b>1,669,188,209</b>
<b>Other incomes</b>				
Income from investments		376,097,162	-	376,097,162
Other income	i	36,662,940	28,934,800	65,597,740
<b>Total income</b>		<b>2,081,948,312</b>	<b>28,934,800</b>	<b>2,110,883,111</b>
Gross claims and benefits paid		227,211,879	-	227,211,879
Claims ceded to reinsurers		(57,763,266)	-	(57,763,266)
Changes in net insurance liability		1,185,070,366	-	1,185,070,366
<b>Net insurance benefits and claims</b>		<b>1,354,518,979</b>	<b>-</b>	<b>1,354,518,979</b>
Agent expenses		300,657,893	-	300,657,893
Regulatory service fee		16,691,881	-	16,691,881
Employees benefit expenses	j	162,091,855	23,083,433	185,175,288
Impairment losses on financial assets	d	17,988,475	(17,988,475)	-
Depreciation & Amortization		11,817,068	(1,338,298)	10,478,770
Other operating expenses		71,985,432	-	71,985,430
<b>Other expenses</b>		<b>581,232,604</b>	<b>3,756,660</b>	<b>584,989,262</b>
<b>Total expenses</b>		<b>1,935,751,583</b>	<b>3,756,660</b>	<b>1,939,508,241</b>
<b>Profit before income tax</b>		<b>146,196,729</b>	<b>25,178,140</b>	<b>171,374,870</b>
Tax expense:				
- Provision for income tax		-	-	-
- Deferred tax (income)/expense		(40,345,229)	6,355,945	(33,989,284)
<b>Profit for the year</b>		<b>186,541,958</b>	<b>18,822,195</b>	<b>205,364,154</b>
<b>Other comprehensive income</b>				
Fair Value Reserve		-	(33,730,466)	(33,730,466)
Revaluation Surplus		-	-	-
Actuarial Gain/ (Loss)		-	(1,687,966)	(1,687,966)
Deferred Tax		-	8,854,608	8,854,608
<b>Total other comprehensive income</b>	f	<b>-</b>	<b>(26,563,824)</b>	<b>(26,563,824)</b>
<b>Total comprehensive income for the year</b>		<b>186,541,958</b>	<b>(7,741,629)</b>	<b>178,800,330</b>

**6.5 Reconciliation of Statement of Cash Flow for the year ended 16 July 2019 and 16 July 2018 due to adoption of NFRS**

Particulars	For the year ended 16-Jul-19		
	Previous GAAP	Effect of transition to NFRS	Amount as per NFRS
Net cash flows from operating activities	1,553,777,455	(199,017,839)	1,354,759,616
Net cash flows from investing activities	(1,466,361,929)	191,968,203	(1,274,393,726)
Net cash flows from financing activities	54,650,106	0	54,650,106
<b>Net increase / (Decrease) in cash and cash equivalent</b>	<b>142,065,632</b>	<b>(7,049,636)</b>	<b>135,015,997</b>
<b>Cash and cash equivalent as the beginning of the period</b>	<b>98,896,775</b>	211,976,099	310,872,874
<b>Cash and cash equivalent at the end of the period</b>	<b>240,962,408</b>	<b>204,926,463</b>	<b>445,888,871</b>

Particulars	For the year ended 16-Jul-18		
	Previous GAAP	Effect of transition to NFRS	Amount as per NFRS
Net cash flows from operating activities	882,267,368	(65,707,469)	816,559,899
Net cash flows from investing activities	(1,131,167,791)	75,631,700	(1,055,536,092)
Net cash flows from financing activities	248,217,353	(6,382,895)	241,834,458
<b>Net increase / (Decrease) in cash and cash equivalent</b>	<b>(683,071)</b>	<b>3,541,336</b>	<b>2,858,265</b>
<b>Cash and cash equivalent as the beginning of the period</b>	<b>99,579,846</b>	208,434,763	308,014,609
<b>Cash and cash equivalent at the end of the period</b>	<b>98,896,775</b>	<b>211,976,099</b>	<b>310,872,874</b>

**Notes on cash flow statement**

There is no any cash inflow due to NFRS. However, major adjustments are observed mainly due to reclassification of call deposits from investment in Local GAAP to cash and cash equivalent in NFRS financials. Loan against insurance policies was earlier shown under investing activity in Local GAAP which has now been classified as operating activity.

#### 6.6 Notes on reconciliation of Statement of Financial Position and Statement of Profit or Loss

- a) Under previous GAAP, amount collected from promoters prior to allotment of shares were shown as external liability "Calls in advance". Under NFRS, since the amount has been collected for ultimate set-off against right shares to be issued in subsequent events (*i.e convertible equity shares in nature*) has been treated as equity and has been credited to share capital.
- b) Under previous GAAP, cash dividends on equity shares recommended by the board of directors after the end of the reporting period but before the financial statements were approved for issue were recognised in the financial statements as a liability. Under NFRS, such cash dividends are recognised when declared by the equityholders in a general meeting. Until they are approved by the shareholders in Annual General Meeting, they are considered as non adjusting event pursuant to Nepal Accounting Standard 10. The effect of this change is an increase in total equity, but this does not affect profit before tax and total profit for the respective years.

Annual General Meeting for the FY 2014-15 was held on 27 April 2017 and AGM for FY 2015-16 was held on 17 August 2017 and AGM for FY 2016-17 was held on 16 July 2018

Particulars	As at 16 July 2019	As at 16 July 2018
Proposed dividend for FY 2017-18	-	7,148,842
Proposed dividend for FY 2018-19	119,099,711	-
	<b>119,099,711</b>	<b>7,148,842</b>

- c) Under previous GAAP, investments were measured at cost less diminution in value. Under NFRS, these financial assets have been classified as financial assets held at fair value through other comprehensive income (FVTOCI). On the date of transition to NFRS, these financial assets have been measured at their fair value which is higher than the cost as per previous GAAP, resulting in an increase in the carrying amount as explained in the table below. These changes do not affect profit before tax or total profit for the year ended 16 July 2018, 15 July 2017 and 16 July 2016 because the changes in fair value have been recognised under Other Comprehensive Income (OCI).

Particulars	As at 16 July 2019	As at 16 July 2018
Increase in carrying amount due to fair value	72,698,585	25,707,666
Deferred tax impact on the increased amount	(18,174,646)	(6,426,917)
<b>Impact in Equity (OCI)</b>	<b>54,523,938</b>	<b>19,280,750</b>
Transferred to Life Fund (Refer note f below)	(49,071,545)	(17,352,675)
<b>Net impact in total equity</b>	<b>5,452,394</b>	<b>1,928,075</b>

- d) Subsequent to measurement of Investments carried at FVTOCI in fair value, provision for investment recognised in local GAAP has been reversed in profit and loss and the resultant amount has been further transferred to regulatory reserve.

Particulars	As at 16 July 2019	As at 16 July 2018
Reversal of provision on investment recognised in local GAAP	7,684,156	23,683,225
<b>Net Increase in Equity</b>	<b>7,684,156</b>	<b>23,683,225</b>
<b>Movement in profit and loss during the year</b>	<b>(15,999,069)</b>	<b>17,988,474</b>

- e) Under NFRS, the actuarial gains and losses form part of remeasurement of the net defined benefit liability / asset which is recognised in Other Comprehensive income (OCI). Consequently, the tax effect of the same has also been recognised in Other Comprehensive Income (OCI) under NFRS instead of profit or loss.

Particulars	As at 16 July 2019	As at 16 July 2018
Liability as per local GAAP	54,326,770	34,846,152
Liability as per NFRS (A)	53,739,387	38,397,597
	<b>587,383</b>	<b>(3,551,445)</b>
Actuarial Gains/loss in Gratuity	(486,305)	2,743,286
Deferred tax Impact on Actuarial Gain/Loss (B)	121,576	(685,822)
<b>Net Increment in Total Equity (A)+(B)</b>	<b>465,807</b>	<b>(2,865,624)</b>
<b>Net movement in OCI due to Actuarial gain/loss</b>	<b>3,229,591</b>	<b>(1,687,966)</b>
Transferred directly to equity	-	-
<b>Net movement in profit or loss during the year</b>	<b>909,237</b>	<b>5,919,242</b>

- f) **Movement of Other Comprehensive Income during the year**

Particulars	As at 16 July 2019	As at 16 July 2018
Fair Value Reserve	54,523,938	19,280,750



Actuarial Loss	364,729	(2,057,465)
<b>Cumulative OCI (A)</b>	<b>54,888,667</b>	<b>17,223,285</b>
Transfer to Life fund (90% of A) Refer note (i) below	(49,399,801)	(15,500,957)
<b>Net movement in cumulative OCI (B)</b>	<b>37,665,382</b>	<b>(26,614,729)</b>
Gain on sale of investment routed through equity (net of deferred tax) Refer note (ii) below (C)	4,332,802	(50,905)
<b>Net movement in statement of OCI (B-C)</b>	<b>33,332,580</b>	<b>(26,563,824)</b>

**Note:**

(i) As per the Circular dated 2075/09/12 issued by the Beema Samiti, 90% of surplus arising on Other Comprehensive Income (OCI) should be transferred to Fair Value Reserve and accordingly be shown under the Life Insurance Fund i.e Insurance Contract Liabilities.

(ii) The company has during the year adjusted the gain or loss arising from the sale of investment. Fair value reserve already created in preceding years have been routed to Retained earning directly instead of recycling it from the statement of profit or loss. Gains/losses from change in fair value of FVTOCI investment are not permitted to be recycled through profit or loss upon derecognition.

- g) Under previous GAAP, staff loans were shown at historical value. Under NFRS, such staff loans are initially recognised at fair value. For the purpose of computing fair value of staff loan, market interest rate is considered. Such loans are subsequently classified as Amortised Cost.

Particulars	As at 16 July 2019	As at 16 July 2018
Loan to employees under local GAAP	59,964,803	44,491,250
Less: Prepayments	6,408,935	10,718,098
<b>Loan to employees under NFRS</b>	<b>53,555,869</b>	<b>33,773,152</b>
Amortization of prepaid benefits	1,142,527	29,002,673
Interest income from loans to employees	1,142,527	29,002,673

**h) Reconciliation of Financial Investments**

Particulars	As at 16 July 2019	As at 16 July 2018
<b>Financial Investments as per Local GAAP</b>	<b>6,266,932,358</b>	<b>4,477,014,934</b>
Reversal of provision on investment	7,684,156	23,683,225
Increase / (decrease ) in fair value of investment	72,698,585	25,707,666
<b>Impact of NFRS</b>	<b>80,382,741</b>	<b>49,390,891</b>
<b>Financial investment as per NFRS</b>	<b>6,347,315,099</b>	<b>4,526,405,825</b>

**i) Reconciliation of other income**

Particulars	As at 16 July 2019	As at 16 July 2018
<b>Other income as per Local GAAP</b>	<b>49,570,091</b>	<b>36,662,940</b>
Interest income from loans to employees (Refer note h above)	1,142,527	29,002,673
Gain on sale of investment routed through equity	5,777,070	(67,874)
<b>Impact of NFRS</b>	<b>6,919,596</b>	<b>28,934,799</b>
<b>Other income as per NFRS</b>	<b>56,489,688</b>	<b>65,597,739</b>

**j) Reconciliation of employee benefit expenses**

Particulars	As at 16 July 2019	As at 16 July 2018
<b>Employee Benefit Expenses as per Local GAAP</b>	<b>236,242,230</b>	<b>162,091,855</b>
Amortisation of prepaid staff benefits (Refer note h above)	1,142,527	29,002,673
Additional expense/(reversal) of leave and gratuity expense due to actuarial valuation	(909,237)	(5,919,242)
<b>Impact of NFRS</b>	<b>233,290</b>	<b>23,083,430</b>
<b>Employee benefit expense as per NFRS</b>	<b>236,475,520</b>	<b>185,175,285</b>

**बीमा समितिद्वारा जारी जीवन बीमकको  
वित्तीय विवरण सम्बन्धी निर्देशन, २०६६ बमोजिम  
तयार गरिएको वित्तीय विवरण**

# P. L. Shrestha & Co.

## Chartered Accountants

बीमा समितिको निर्देशन अनुसार तयार गरिएको  
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय विवरण उपर  
स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

१. हामीले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यसै साथ संलग्न २०७६/३/३१ (१५ जुलाई २०१९) वित्तीय विवरणहरूको लेखापरीक्षण गरेको छौं, जसमा २०७६ आषाढ ३१ गतेको वासलात र सोही मितिमा समाप्त वर्षको आय विवरण, नाफा वा नोक्सान हिसाब, स्वामित्व अंशमा भएको परिवर्तन विवरण, नगद प्रवाह विवरण तथा महत्वपूर्ण लेखाङ्कन नीतिहरू र अन्य व्याख्यात्मक टिप्पणीहरूको लेखा परीक्षण सम्पन्न गरेका छौं। यी वित्तीय विवरणहरू व्यवस्थापनले बीमा समितिको निर्देशन अनुसार तयार गरिएको छ।

### आर्थिक विवरणहरूप्रति व्यवस्थापनको जिम्मेवारी

२. बीमा समितिको निर्देशन अनुरूप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणहरू तयार एवं प्रस्तुत गर्ने तथा व्यवस्थापनलाई लागेको उचित आन्तरीक नियन्त्रण प्रणालीको तर्जुमा जसले जालसाजी वा गल्तीबाट होस, सारभूत किसिमले त्रुटिरहित वित्तीय विवरण तयार गर्ने, लेखानीतिहरूको छनौट एवं परिस्थिति अनुसार लेखासम्बन्धी महत्वपूर्ण अनुमान गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ।

### लेखापरीक्षकको जिम्मेवारी

३. लेखापरीक्षणको आधारमा वित्तीय विवरणहरू उपर मन्तव्य व्यक्त गर्नु हाम्रो दायित्व हो। हामीले हाम्रो लेखापरीक्षण नेपाल लेखापरीक्षणमान बमोजिम सम्पन्न गरेका छौं। ती मानले हामीलाई व्यावसायिक नैतिकताको पालना गर्ने तथा वित्तीय विवरणहरू सारभूत रूपमा त्रुटिरहित भएको वारेमा मनासिव आश्वासन प्राप्त गर्न लेखापरीक्षणको योजना बनाउन र लेखापरीक्षण सम्पन्न गर्न अनिवार्य गराउँछन्।

लेखापरीक्षण अन्तर्गत वित्तीय विवरणमा उल्लेखित रकम र खुलासालाई पुष्टि गर्ने प्रमाण प्राप्त गर्न सम्पन्न गरिने कार्यविधि संलग्न हुन्छ। यसरी छनौट गरिएको कार्यविधि चाहे जालसाजी वा गल्तीबाट होस, सारभूत रूपमा त्रुटियुक्त प्रस्तुति हुन सक्ने जोखिमको लेखाजोखा सहित हाम्रो व्यावसायिक निर्णयमा आधारीत छ। त्यसरी जोखिमको लेखाजोखा गर्ने क्रममा, हामीले कम्पनीको आन्तरीक नियन्त्रण उपर नै राय व्यक्त गर्ने उद्देश्यले नभै, परिस्थिति अनुसार हाम्रो लेखा परीक्षण कार्यविधि तयार गर्दा, कम्पनीले वित्तीय विवरण तयार एवं प्रस्तुति गर्ने क्रममा अवलम्बन गरेका आन्तरीक नियन्त्रण प्रणालीको विश्लेषण गरेका छौं। लेखापरीक्षणमा व्यवस्थापनद्वारा प्रयोगमा ल्याइएका लेखा सिद्धान्तहरू एवं गरिएका महत्वपूर्ण अनुमानहरूको उपयुक्तताको मूल्याङ्कनका साथै समग्र वित्तीय विवरण प्रस्तुति को लेखाजोखा समेत समावेश हुन्छ।

हाम्रो लेखापरीक्षणले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।

### मन्तव्य

४. हाम्रो रायमा, संलग्न वित्तीय विवरणहरूले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०७६ आषाढ ३१ (१५ जुलाई २०१९) गतेको वित्तीय अवस्था र यसको वित्तीय कार्यसम्पादन र सो आर्थिक वर्षको नगद प्रवाहको विवरण प्रचलित कानूनका अधिनमा रही कम्पनी ऐन २०६३, विमा ऐन २०४९ र विमा समितिको निर्देशिका अनुरूप यथार्थ चित्रण गर्दछ।

### लेखाङ्कनको आधार

५. हाम्रो रायमा परिमार्जन नगरि, लेखा सम्बन्धि नीतिको प्रकरण १ मा उल्लेखित लेखाङ्कनको आधार ध्यानाकृष्ट गर्न चाहन्छौं। यस वित्तीय विवरण बीमा समितिको निर्देशन अनुसार तयार गरिएकोले गर्दा वित्तीय विवरणहरू अन्य प्रयोजनको निमित्त उचित नहुन सक्दछ।

पाना २ मध्ये १



### अन्य कानूनी तथा नियमक निकायका आवश्यकता सम्बन्धि प्रतिवेदन

६. हामीद्वारा सम्पन्न गरिएको लेखापरीक्षणको आधारमा प्रतिवेदन पेश गर्दछौं कि :

- (क) हामीले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानेका सूचना तथा स्पष्टीकरणहरू पाएका छौं ।
- (ख) हामीले लेखापरीक्षण गरेका श्रेस्ताहरूको आधारमा हाम्रो रायमा, कम्पनीको हिसाब किताब ऐन बमोजिम ठीकसंग राखिएको छ । ।
- (ग) यो प्रतिवेदनसँग सम्बन्धित संलग्न वासलात, आय विवरण, नाफा नोक्सान हिसाब, स्वामित्व अंशमा भएको परिवर्तन विवरण, नगद प्रवाह विवरण र संलग्न अनुसूचिहरू बिमा समितिले तोकेको ढाँचा र तरिका अनुसार तयार गरिनुका साथै कम्पनीले राखेको हिसाब किताब, वहीखाता श्रेस्ता र लेखासँग दुरुस्त रहेका छन् ।
- (घ) हामीले लेखा परिक्षणको समयमा कम्पनीको संचालक समिति वा कुनै प्रतिनिधि वा कुनै कर्मचारीले प्रचलित कानून विपरित कुनै कार्य गरेको वा कम्पनीको सम्पत्ति हिनामिना गरेको वा कम्पनीको हानी नोक्सानी गरे गराएको हाम्रो जानकारीमा आएन ।
- (ङ) कम्पनीको शाखाहरूबाट प्राप्त विवरणहरू स्वतन्त्र लेखापरिक्षण नगरिएको भएतापनि हाम्रो लेखापरीक्षणको लागि पर्याप्त थिए ।

### अन्य मभिला

७. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल वित्तिय विवरण प्रतिवेदनमान (एन.एफ.आर.एस) बमोजिम मिति २०७६/३/३१ (१५ जुलाई २०१९) को छुट्टै वित्तिय विवरण तयार गरेको छ जसमा हामीले मिति २०७७/०८/२५ मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूलाई छुट्टै लेखापरीक्षण प्रतिवेदन पेश गरेका छौं ।

स्थान : काठमाडौं

मिति : २०७७/०७/२५

UDIN: 201112CA000812hqKn



राजेश पौडेल, एफ.सि.ए.  
सम्भेदार



## सूर्या लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ्ग  
 केन्द्रीय कार्यालय: चार्टर्ड टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं  
 आर्थिक वर्ष २०७५/७६ को वासलात

क्र.स.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
	<b>श्रोत</b>			
१	चुक्ता पूँजी	१६	१,२६७,७२८,०००	१,०९४,८२१,३००
२	जगेडा तथा कोष	१७	३६४,०८४,२०८	३२७,२६२,३७१
३	जीवन बीमा कोष	१९	५,२२८,८७६,४३२	३,५२४,६९९,९६९
४	महा-विपत्ती जगेडा	१८	८५,७६४,६०६	५६,८०३,८९४
५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	१९	-	-
	<b>कूल श्रोत</b>		<b>६,९४६,४५३,२४६</b>	<b>५,००३,५८७,५२५</b>
	<b>उपयोग</b>			
६	स्थिर सम्पत्ती (खुद)	२०	६७,८५७,८३७	४२,५२८,२२२
७	दीर्घकालिन लगानी	२१	२,९३०,९६२,४९९	२,८४९,६४२,३६५
८	बीमालेखको धितोमा कर्जा	३	४६५,८३६,४९३	२४२,३९९,५५४
९	अन्य दीर्घकालिन कर्जा	२३	११४,७०७,७२९	९३,७६६,१४८
	<b>चालु सम्पत्ती कर्जा तथा पेशकीहरू :</b>			
१०	नगद तथा बैंक मौज्दात	२२	२४०,९६२,४०७	९८,८९६,७७५
११	अल्पकालिन लगानी	२१	३,५२९,९२६,४६३	१,८२०,४७६,०९९
१२	अन्य अल्पकालिन कर्जा	२३	-	-
१३	अन्य सम्पत्ती	२४	५५९,८६५,९८७	४९५,४३९,८६३
	<b>जम्मा (क) (१०+११+१२+१३)</b>		<b>४,३२२,७५४,८५७</b>	<b>२,४१४,८०३,७३६</b>
	<b>चालु दायित्व तथा व्यवस्थाहरू :</b>			
१४	चालु दायित्व	२५	३०५,८७८,३९३	१५७,२००,४८६
१५	असमाप्त जोखिम बापत व्यवस्था	२६	४०९,३३७,६९४	३७०,२२८,०९६
१६	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	२६,६०८,३३४	१३,८४९,८२९
१७	अन्य व्यवस्था	२६क	२२९,०४९,७४७	९०,२८३,९६९
	<b>जम्मा (ख) (१४+१५+१६+१७)</b>		<b>९५४,८६६,०८८</b>	<b>६३१,५५३,५००</b>
१८	<b>खुद चालु सम्पत्ती (ग)=(क)-(ख)</b>		<b>३,३६७,८८८,७६९</b>	<b>१,७८३,२५१,२३६</b>
१९	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	२७	-	-
२०	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान		-	-
	<b>कूल उपयोग (६+७+८+९+१८+१९+२०)</b>		<b>६,९४६,४५३,२४६</b>	<b>५,००३,५८७,५२५</b>

संभावित दायित्वहरू तथा अनुसूची ३,९,११ तथा १६ देखि २९ सम्म यसका अभिन्न अंग हुन् ।

संभावित दायित्वहरू

क्र.स.	विवरण	यस बर्ष	गत बर्ष
१	चुक्ता वा भुक्तानी हुन बाँकी लगानी	-	-
२	प्रत्याभूति प्रतिबद्धता	-	-
३	बीमालेख अन्तर्गत भन्दा बाहेकबाट बीमक उपर दावी परेको तर बीमकले दायित्व स्वीकार नगरेको ।	-	-
४	बीमकले वा बीमकको तर्फबाट दिइएको ग्यारेण्टी	-	-
५	अन्य (विवरण खुलाउने)	-	-
	<b>जम्मा</b>	<b>-</b>	<b>-</b>

शिशिर भट्टराई  
वित्त प्रबन्धक

शिवनाथ पाण्डे  
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू

- १) हेमन्त नाहटा
- २) डा. विनोद आत्रेय
- ३) गंगा प्रसाद शर्मा
- ४) विशाल अग्रवाल
- ५) वीरेन्द्र बाबु श्रेष्ठ
- ६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई  
अध्यक्ष

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. राजेश पौडेल  
सार्भकार  
पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स  
मिति: २०७५/०७/२५  
स्थान: काठमाडौं

## सूर्या लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ

केन्द्रीय कार्यालय: चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब

क्र.स.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	<b>आम्दानी</b>			
१	आय व्यय हिसाबबाट सारेको	१०	१८०,३९४,५३७	१००,५२२,७६६
२	जीवन बीमा कोषबाट सारेको	११	-	३८,८५५,४४०
३	लगानी कर्जा तथा अन्यबाट आय	२	१०७,८६७,६३८	७६,११४,१५९
४	व्यवस्था फिर्ता	१२	२३,७९६,९१९	५,८०८,४४४
५	अन्य आम्दानी		-	-
	<b>जम्मा आम्दानी (क)</b>		<b>३१२,०५९,०९४</b>	<b>२२१,३००,८०९</b>
	<b>खर्च</b>			
६	व्यवस्थापन खर्च	७	५०,१६५,९५८	३२,१९५,८८९
७	अपलेखन खर्च	१३	-	६४७,०६२
८	शेयर सम्बन्धी खर्च	१३ क	४,४९४,५६९	१,८३८,६७९
९	अन्य खर्चहरू	१४	३२०,६४७	३८१,४५१
१०	नोक्सानीको लागि व्यवस्था	१५	११,३४७,६०५	२३,७९६,९१९
११	कर्मचारी आवास व्यवस्था	२६ क	-	-
१२	कर्मचारी बोनस व्यवस्था	२६ क	२३,५२७,६८९	१६,२४४,०८१
	समायोजित आयकर (अ)=(आ)-(इ)	८	(६७,४५७,६५५)	(४०,३४५,२२९)
१३	आ) आयकर		-	-
१४	इ) स्थगन कर सम्पत्ति / (दायित्व)		६७,४५७,६५५	४०,३४५,२२९
१५	जीवन बीमा कोषमा सारेको	११	-	-
	<b>जम्मा खर्च (ख)</b>		<b>२२,३९८,८१३</b>	<b>३४,७५८,८५२</b>
१६	<b>खुद नाफा / (नोक्सान) (ग)=(क)-(ख)</b>		<b>२८९,६६०,२८१</b>	<b>१८६,५४१,९५८</b>
१७	अघिल्लो वर्षसंग सम्बन्धित खर्च		(५३,१६४)	(२२४,९६३)
१८	अघिल्लो वर्षबाट सारिएको नाफा / (नोक्सान)		१८,२८७,३३०	३३,९२४,१०७
	<b>बाँडफाँडको लागि उपलब्ध रकम</b>		<b>३०७,८९४,४४७</b>	<b>२२०,२४१,१०१</b>
२०	(क) स्थगन कर जगेडा	१७	६७,४५७,६५५	४०,३४५,२२९
	(ख) पूँजीगत जगेडा	१७	-	-
	(ग) विशेष जगेडा	१७	-	-
	(घ) अन्य जगेडा	१७	(३१,१०३,१४३)	-
	(ङ) प्रस्तावित लाभांश		-	-
	(अ) बोनस शेयर	१७	१०७,७५६,९००	१३५,८२८,०००
	(आ) नगद लाभांश(कर प्रयोजनकोलागि मात्र)	२६ क	११९,०९९,७११	७,१४८,८४२
	(च) महा-विपत्ती जगेडा	१८	२८,९६०,७१२	१८,६३१,६९९
२१	<b>वासलातमा सारेको नाफा / (नोक्सान)</b>		<b>१५,७२२,६१३</b>	<b>१८,२८७,३३०</b>

अनुसूची २,७,८, तथा १) देखि १५,१७ र १८ सम्म यसका अभिन्न अंग हुन् ।

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शिशिर भट्टराई  
वित्त प्रबन्धक

शिवनाथ पाण्डे  
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू  
१) हेमन्त नाहटा  
२) डा. विनोद आत्रेय  
३) गंगा प्रसाद शर्मा  
४) विशाल अग्रवाल  
५) वीरेन्द्र बाबु श्रेष्ठ  
६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई  
अध्यक्ष

सि.ए. राजेश पौडेल  
साम्भेदार  
पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स  
मिति: २०७५/०७/२५  
स्थान: काठमाण्डौ

## सूर्या लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ

केन्द्रीय कार्यालय: चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

आर्थिक वर्ष २०७५/७६ को एकिकृत आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	<b>आय</b>			
१	बीमाशुल्क (खुद)	१	२,४८५,९८०,१०६	१,६६९,१८८,२०९
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	४४६,६३८,८४६	३१५,७२३,२७९
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	३०,८७०,४३३	१९,०६०,२५७
५	अन्य प्रत्यक्ष आय		२,६७४,७५७	१,८६२,४०८
६	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		१३,८४१,८२९	५०२,३४८
७	आर्थिक वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		३७०,२२८,०१६	३०६,०२१,३९८
	<b>जम्मा आय (क)</b>		<b>३,३५०,२३३,९८६</b>	<b>२,३१२,३५७,९००</b>
	<b>व्यय</b>			
८	दावी भुक्तानी (खुद)	४	२२१,७७०,२५३	१६९,४४८,६१३
९	अभिकर्ता कमिशन	५	३२८,६६६,३५२	१९९,०४८,६५४
१०	स्वास्थ्य परीक्षण शुल्क		२,७७२,६१९	४,५८८,४१६
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	२४,८५९,८०२	१६,६९१,८८२
१३	अन्य प्रत्यक्ष खर्च		८,१५४,३०२	१,८४५,०१६
१४	व्यवस्थापन खर्च	७	४५१,४९३,६२१	२८९,७६३,००१
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	२६,६०८,३३४	१३,८४१,८२९
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		४०१,३३७,६९४	३७०,२२८,०१६
	<b>जम्मा व्यय (ख)</b>		<b>१,४६५,६६२,९७८</b>	<b>१,०६५,४५५,४२७</b>
१८	जीवन बिमा कोषमा सारेको बचत		१,७०४,१७६,४७१	१,१४६,३७९,७०८
१९	नाफा नोक्सान हिसाबमा सारेको बचत / (नोक्सानी)		१८०,३९४,५३७	१००,५२२,७६६

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शिशिर भट्टराई  
वित्त प्रबन्धक

शिवनाथ पाण्डे  
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू  
१) हेमन्त नाहटा  
२) डा. विनोद आत्रेय  
३) गंगा प्रसाद शर्मा  
४) विशाल अग्रवाल  
५) वीरेन्द्र बाबु श्रेष्ठ  
६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई  
अध्यक्ष

सि.ए. राजेश पौडेल  
साभेदार  
पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स  
मिति: २०७७/०७/२५  
स्थान: काठमाण्डौ

## सूर्या लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ

केन्द्रीय कार्यालय: चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

आर्थिक बर्ष २०७५/७६ को सावधिक जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
	<b>आय</b>			
१	बीमाशुल्क (खुद)	१	१,४११,२६५,४८८	९५०,८५३,८८१
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	२८७,२६१,६२३	२०३,४९९,३५१
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	१६,६८५,९७७	१०,७१५,६०३
५	अन्य प्रत्यक्ष आय		१,७९७,२०४	१,३२६,२७०
६	आर्थिक बर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		२,२८३,८४२	३८०,१६१
७	आर्थिक बर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		-	-
	<b>जम्मा आय (क)</b>		<b>१,७९९,२९४,१३४</b>	<b>१,९६६,७७५,२६५</b>
	<b>व्यय</b>			
८	दावी भुक्तानी (खुद)	४	७०,४६२,९३५	४०,६३२,७०४
९	अभिकर्ता कमिशन	५	१९१,७५८,०५७	१२६,३५०,१२८
१०	स्वास्थ्य परीक्षण शुल्क		१,६१६,१४६	२,७६३,३५७
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	१४,११२,६५५	९,५०८,५३९
१३	अन्य प्रत्यक्ष खर्च		२९०,९६७	२१७,२७९
१४	व्यवस्थापन खर्च	७	२७६,७१७,११०	१६८,४३२,३३३
१५	आयकर	८	-	-
१६	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	५,७६२,५७२	२,२८३,८४२
१७	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		-	-
	<b>जम्मा व्यय (ख)</b>		<b>५६०,७२०,४४२</b>	<b>३५०,१८८,१८२</b>
१८	<b>जीवन बिमा कोषमा सारेको बचत = (क)-(ख)</b>		<b>१,१५८,५७३,६९२</b>	<b>८१६,५८७,०८४</b>
१९	<b>नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सानी)</b>			

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शिशिर भट्टराई  
वित्त प्रबन्धक

शिवनाथ पाण्डे  
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू  
१) हेमन्त नाहटा  
२) डा. विनोद आत्रेय  
३) गंगा प्रसाद शर्मा  
४) विशाल अग्रवाल  
५) वीरेन्द्र बाबु श्रेष्ठ  
६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई  
अध्यक्ष

सि.ए. राजेश पौडेल  
साम्भेदार  
पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७७/०७/२५  
स्थान: काठमाण्डौ



## सूर्या लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ्ग

केन्द्रीय कार्यालय: चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

आर्थिक वर्ष २०७५/७६ को अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	<b>आय</b>			
१	बीमाशुल्क (खुद)	१	५२०,५६५,९०७	२७९,०७७,५१९
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	६४,४२१,१३८	३८,३५५,०५५
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	८,६१३,५१८	५,२४३,४६९
५	अन्य प्रत्यक्ष आय		४८७,७६५	३१६,७५६
६	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		११,४३३,८७५	-
७	आर्थिक वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		-	-
	<b>जम्मा आय (क)</b>		<b>६०५,५२२,२०२</b>	<b>३२२,९९२,८००</b>
	<b>व्यय</b>			
८	दावी भुक्तानी (खुद)	४	३७,४०१,६९०	२९,८८६,१९६
९	अभिकर्ता कमिशन	५	९५,७७९,३२६	४५,४४१,५१४
१०	स्वास्थ्य परीक्षण शुल्क		८६८,०१४	१,२०३,५०१
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	५,२०५,६५९	२,७९०,७७५
१३	अन्य प्रत्यक्ष खर्च		४८,९६०	२४,०२४
१४	व्यवस्थापन खर्च	७	९७,४१३,०२०	४८,१६५,८४१
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	२०,०६०,०२५	११,४३३,८७५
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		-	-
	<b>जम्मा व्यय (ख)</b>		<b>२५६,७७६,६९४</b>	<b>१३८,९४५,७२६</b>
१८	<b>जीवन बिमा कोषमा सारेको बचत = (क)-(ख)</b>		<b>३४८,७४५,५०८</b>	<b>१८४,०४७,०७४</b>
१९	<b>नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सानी)</b>			

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शिशिर भट्टराई  
वित्त प्रबन्धक

शिवनाथ पाण्डे  
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू

- १) हेमन्त नाहटा
- २) डा. बिनोद आत्रेय
- ३) गंगा प्रसाद शर्मा
- ४) विशाल अग्रवाल
- ५) वीरेन्द्र बाबु श्रेष्ठ
- ६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई  
अध्यक्ष

सि.ए. राजेश पौडेल  
साम्भेदार  
पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७५/०७/२५  
स्थान: काठमाण्डौ

## सूर्या लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ्ग

केन्द्रीय कार्यालय: चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

आर्थिक बर्ष २०७५/७६ को रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
	<b>आय</b>			
१	बीमाशुल्क (खुद)	१	२३८,८०९,७६६	१७५,३३१,०९०
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	४७,३६०,७०४	३४,१४१,०९०
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	५,५७०,९३८	३,१०१,१८५
५	अन्य प्रत्यक्ष आय		३८९,७८८	२९९,३८१
६	आर्थिक बर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		१२२,१८८	१२२,१८८
७	आर्थिक बर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		-	-
	<b>जम्मा आय (क)</b>		<b>२९२,२५३,३८४</b>	<b>२९२,९१४,९३४</b>
	<b>व्यय</b>			
८	दावी भुक्तानी (खुद)	४	९,८३५,८७४	८,०२१,३२३
९	अभिकर्ता कमिशन	५	३५,७७४,३८३	२५,९३१,२४६
१०	स्वास्थ्य परीक्षण शुल्क		२८७,२२७	६२१,३८२
११	पुनर्बीमा कमिशन खर्च			
१२	सेवा शुल्क (खुद)	६	२,३८८,०९८	१,७५३,३११
१३	अन्य प्रत्यक्ष खर्च		४५,५२०	३२,३१२
१४	व्यवस्थापन खर्च	७	४६,२७९,२७४	३०,६८७,६२३
१५	आयकर	८		
१६	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	७८५,७३८	१२२,१८८
१७	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		-	-
	<b>जम्मा व्यय (ख)</b>		<b>९५,३९६,११३</b>	<b>६७,१६९,३८५</b>
१८	<b>जीवन बिमा कोषमा सारेको बचत = (क)-(ख)</b>		<b>१९६,८५७,२७१</b>	<b>१४५,७४५,५५०</b>
१९	<b>नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सानी)</b>			

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शिशिर भट्टराई  
वित्त प्रबन्धक

शिवनाथ पाण्डे  
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू  
१) हेमन्त नाहटा  
२) डा. विनोद आत्रेय  
३) गंगा प्रसाद शर्मा  
४) विशाल अग्रवाल  
५) वीरेन्द्र बाबु श्रेष्ठ  
६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई  
अध्यक्ष

सि.ए. राजेश पौडेल  
साम्भेदार  
पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७७/०७/२५  
स्थान: काठमाण्डौ

## सूर्या लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ्ग

केन्द्रीय कार्यालय: चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

आर्थिक वर्ष २०७५/७६ को बैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	<b>आय</b>			
१	बीमाशुल्क (खुद)	१	२६१,६७२,७६३	२५०,४१६,०६६
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	४३,२९३,७६२	३८,६९४,६९५
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	-	-
५	अन्य प्रत्यक्ष आय		-	-
६	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		१,९२४	-
७	आर्थिक वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		३५८,८२१,२३२	३०५,७८२,५७५
	<b>जम्मा आय (क)</b>		<b>६६३,७८९,६८१</b>	<b>५९४,८९३,३३५</b>
	<b>व्यय</b>			
८	दावी भुक्तानी (खुद)	४	९६,४२२,५९२	९०,९०८,३९१
९	अभिकर्ता कमिशन	५	-	-
१०	स्वास्थ्य परीक्षण शुल्क		१,२३२	१७६
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	२,६१६,७२८	२,५०४,१६१
१३	अन्य प्रत्यक्ष खर्च		७,७६७,६९५	१,५६९,४५५
१४	व्यवस्थापन खर्च	७	२०,१५६,५५४	४०,००७,९१३
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	-	१,९२४
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		३७४,५०४,६०३	३५८,८२१,२३२
	<b>जम्मा व्यय (ख)</b>		<b>५०१,४६९,४०४</b>	<b>४९३,८१३,२५१</b>
१८	<b>जीवन बिमा कोषमा सारेको बचत = (क)-(ख)</b>		<b>-</b>	<b>-</b>
१९	<b>नाफा नोक्सान हिसाबमा सारेको बचत / (नोक्सानी)</b>		<b>१६२,३२०,२७७</b>	<b>१०१,०८०,०८४</b>

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शिशिर भट्टराई  
वित्त प्रबन्धक

शिवनाथ पाण्डे  
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू  
१) हेमन्त नाहटा  
२) डा. बिनोद आत्रेय  
३) गंगा प्रसाद शर्मा  
४) विशाल अग्रवाल  
५) वीरेन्द्र बाबु श्रेष्ठ  
६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई  
अध्यक्ष

सि.ए. राजेश पौडेल  
साम्भेदार  
पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७५/०७/२५  
स्थान: काठमाण्डौ

## सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय: विराटनगर-९, मोरङ

केन्द्रीय कार्यालय: चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

आर्थिक वर्ष २०७५/७६ को म्यादी जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	<b>आय</b>			
१	बीमाशुल्क (खुद)	१	५३,६६६,१८२	१३,५०९,६५३
२	पुनर्बीमा कमिशन आय			-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	४,३०१,६२०	१,०३३,०८९
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	-	-
५	अन्य प्रत्यक्ष आय		-	-
६	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		-	-
७	आर्थिक वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		११,४०६,७८४	२३८,८२३
	<b>जम्मा आय (क)</b>		<b>६९,३७४,५८६</b>	<b>१४,७८१,५६५</b>
	<b>व्यय</b>			
८	दावी भुक्तानी (खुद)	४	७,६४७,१६२	-
९	अभिकर्ता कमिशन	५	५,३५४,५८६	१,३२५,७६६
१०	स्वास्थ्य परीक्षण शुल्क		-	-
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	५३६,६६२	१३५,०९६
१३	अन्य प्रत्यक्ष खर्च		१,१६०	१,९४६
१४	व्यवस्थापन खर्च	७	१०,९२७,६६४	२,४६९,२९२
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	-	-
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		२६,८३३,०९१	११,४०६,७८४
	<b>जम्मा व्यय (ख)</b>		<b>५१,३००,३२५</b>	<b>१५,३३८,८८३</b>
१८	<b>जीवन बिमा कोषमा सारेको बचत =(क)-(ख)</b>		<b>-</b>	<b>-</b>
१९	<b>नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सानी)</b>		<b>१८,०७४,२६०</b>	<b>६५५७,३१८</b>

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शिशिर भट्टराई  
वित्त प्रबन्धक

शिवनाथ पाण्डे  
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू

- १) हेमन्त नाहटा
- २) डा. बिनोद आत्रेय
- ३) गंगा प्रसाद शर्मा
- ४) विशाल अग्रवाल
- ५) वीरेन्द्र बाबु श्रेष्ठ
- ६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई  
अध्यक्ष

सि.ए. राजेश पौडेल  
साभेदार  
पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स  
मिति: २०७५/०७/२५  
स्थान: काठमाण्डौ

**सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड**

 रजिस्टर्ड कार्यालय: विराटनगर-९, मोरङ  
 केन्द्रीय कार्यालय: चाटर् टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं  
 २०७५।१।१ देखि २०७६ आषाढ मसान्तसम्मको नगद प्रवाहको विवरण

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
<b>क</b>	<b>कारोबार संचालनबाट नगद प्रवाह :</b>		
	बीमा शुल्क आम्दानी	२,५४५,५५९,६७८	१,७४९,४५७,२८८
	विलम्ब शुल्क आम्दानी	२,६६८,५०८	१,८४९,६९७
	पुनर्बीमा शुल्क आम्दानी	-	-
	पुनर्बीमा कमिशन आम्दानी	-	-
	अन्य प्रत्यक्ष आम्दानी	६,२४९	२०,७९९
	पुनर्बीमकबाट प्राप्त दावी रिक्भरी	५९,०५०,२२३	५७,७६३,२६६
	पुनर्बीमा शुल्क भुक्तानी	(६३,४८८,७७९)	(७८,०९४,९९९)
	पुनर्बीमा कमिशन भुक्तानी	-	-
	अभिकर्ता कमिशन भुक्तानी	(३२७,९५६,२५४)	(१६४,०७२,८६४)
	स्वास्थ्य परीक्षण शुल्क भुक्तानी	(२,७७२,६९९)	(४,५८८,४९६)
	मृत्यु दावी भुक्तानी	(९७९,४५५,०३८)	(९५९,४४५,३२५)
	अवधि समाप्ती दावी भुक्तानी	(३३,०३८,४०८)	(८,२४७,५७२)
	आंशिक अवधि समाप्ती दावी भुक्तानी	(२८,४४७,५००)	(९,९९६,०००)
	समर्पण मूल्य दावी भुक्तानी	(३९,८७९,५२९)	(५०,३२२,९८२)
	अन्य दावी भुक्तानी	-	-
	सेवा शुल्क भुक्तानी	(९७,४९४,५७२)	(९२,५७९,६२२)
	अन्य प्रत्यक्ष खर्च	(८,९५४,३०२)	(९,८४५,०९६)
	व्यवस्थापन खर्च भुक्तानी	(४२०,६५८,६२२)	(३०९,०३५,९४८)
	कर्मचारी बोनस भुक्तानी	(९६,२४४,०८९)	(९९,९४६,९४७)
आयकर भुक्तानी	(७८,९२६,३९७)	(५९,४४६,०२८)	
चालू सम्पत्तिमा (वृद्धि)/कमी	५९,२६४,८५६	(८९,५३९,४९०)	
चालू दायित्वमा वृद्धि/(कमी)	९०२,९५२,०९५	२२,७४३,९४६	
कारोबार संचालनबाट खुद नगद प्रवाह (क)	९,५५३,७७७,४५५	८८२,२६७,३६७	
<b>ख</b>	<b>लगानी गतिविधिबाट नगद प्रवाह</b>		
	स्थिर सम्पत्तिमा (वृद्धि) कमी	(३७,८६९,९९८)	(९६,२९८,९२८)
	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीमा लगानीमा (वृद्धि) कमी	-	-
	बैंक तथा वित्तीय संस्थाको मद्दती निक्षेपमा लगानीमा (वृद्धि) कमी	(९,३३७,०००,०००)	(९,२६७,५००,०००)
	बैंक तथा वित्तीय संस्थाको अन्य निक्षेप लगानीमा (वृद्धि) कमी	७,०४९,६३५	(३,५४९,३३५)
	इक्युटी शेयर लगानीमा (वृद्धि) कमी	(९००,४४८,३४७)	(४७,४७३,५६३)
	अग्राधिकार शेयर/डिबेन्चरमा लगानीमा (वृद्धि) कमी	(३६३,३९५,०००)	-
	अन्य लगानीमा (वृद्धि) कमी	-	(९००,०००,०००)
	बीमालेखको धितोमा कर्जा (वृद्धि) कमी	(२२३,४३६,८६०)	(९०४,९३२,९९०)
	पेशकी तथा अन्य कर्जा (वृद्धि) कमी	(२०,९४९,५८९)	९०२,९०६
	भुक्तानी प्राप्त ब्याज आम्दानी (लगानीमा)	५६४,९००,५५४	३७३,९३६,२५०
	भुक्तानी प्राप्त डिभिडेन्ड	५,९९९,८८२	७,९५३,५६०
	भाडा आम्दानी	-	-
	भुक्तानी प्राप्त ब्याज आम्दानी (कर्जा)	३८,५९४,८५७	२६,०९७,४३७
	अन्य अप्रत्यक्ष आम्दानी र खर्च	२६४,९२९	४०८,८७३
लगानी गतिविधिबाट खुद नगद प्रवाह (ख)	(९,४६६,३६९,९२९)	(९,९३९,९६७,७९९)	
<b>ग</b>	<b>वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह</b>		
	शेयरबाट प्राप्त रकम	६८,९८९,८४३	२५९,६७९,३००
	तिर्न बाँकी सापटीमा (वृद्धि)/कमी	-	-
	अल्पकालिन ऋणमा (वृद्धि)/कमी	-	-
	ऋण सापटीमा ब्याज भुक्तानी	-	-
	लाभांश भुक्तानी	(९३,५३९,७३७)	(३,४५३,९४७)
	वित्तीय श्रोत कारोबारबाट खुद नगद प्रवाह (ग)	५४,६५०,१०६	२४८,२२५,३५३
	यस वर्षको सम्पूर्ण गतिविधिबाट खुद नगद प्रवाह . (क)+(ख)+(ग)	९४२,०६५,६३२	(६८३,०७२)
	नगद तथा बैंकमा रहेको शुरु मौज्जात	९८,८९६,७७५	९९,५७९,८४६
	नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात	२४०,९६२,४०७	९८,८९६,७७५

संचालकहरू

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

 शिशिर भट्टराई  
 वित्त प्रबन्धक

 शिवनाथ पाण्डे  
 प्रमुख कार्यकारी अधिकृत

- हेमन्त नाहटा
- डा. विनोद आत्रेय
- गंगा प्रसाद शर्मा
- विशाल अग्रवाल
- वीरेन्द्र बाबु श्रेष्ठ
- कृति टिबडेवाल

 केशव प्रसाद भट्टराई  
 अध्यक्ष

 सि.ए. राजेश पौडेल  
 साम्नेदार  
 पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
 चाटर्ड एकाउन्टेन्ट्स

 मिति: २०७७।०।२५  
 स्थान: काठमाडौं

**सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड**

रजिस्टर्ड कार्यालय: विराटनगर-९, मोरङ

केन्द्रीय कार्यालय: चाटर् टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

**आ.व २०७५/७६ मा इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण**

विवरण	शेयर पूँजी	संचित नाफा/नोक्सान	प्रस्तावित बोनस शेयर	पूँजीगत जगोडा कोष	शेयर प्रिमियम	विशेष जगोडा कोष	अन्य जगोडा तथा कोष (स्थगन कर जगोडा)	महावित्ती जगोडा	कूल रकम
शुरु मौज्जात	१,०९४,८२९,३००	१८,२८७,३३९	१३४,८२८,०००	-	-	-	१७३,९४७,०४०	५६,८०३,८९४	१,४७८,८८७,५६४
गत आ.व सम्बन्धि अन्य समायोजन	-	(५३,९६४)	-	-	-	-	-	-	(५३,९६४)
हकप्रद शेयर लिलामीबाँड प्राप्त शेयर प्रिमियम	-	-	-	-	३९,९०३,९४३	-	-	-	३९,९०३,९४३
प्रस्तावित बोनस शेयर जारी	१३४,८२८,०००	-	(१३४,८२८,०००)	-	-	-	-	-	-
प्रस्तावित बोनस शेयर	-	(७६,६५३,७५७)	१०७,७५६,९००	-	(३९,९०३,९४३)	-	-	-	-
यस वर्षको चुक्ता पूँजी (हकप्रद शेयर जारी)	३७,०७८,७००	-	-	-	-	-	-	-	३७,०७८,७००
यस वर्षको नाफा नोक्सान हिसाबबाँड सारको	-	२८९,६६०,२८९	-	-	-	-	-	-	२८९,६६०,२८९
महान-विपत्ती जगोडा	-	(२८,९६०,७९२)	-	-	-	-	-	२८,९६०,७९२	-
स्थगन कर जगोडा	-	(६७,४५७,६५५)	-	-	-	-	६७,४५७,६५५	-	-
नगद लाभशंकर प्रयोजनकोलागि मात्र	-	(११९,०९९,७९१)	-	-	-	-	-	-	(११९,०९९,७९१)
अन्तिम मौज्जात	१,२६७,७२८,०००	१५,७२२,६९३	१०७,७५६,९००	-	-	-	२४०,६०४,६९५	८४,७६४,६०६	१,७९७,५४६,८९४

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

शिशिर भट्टराई वित्त प्रबन्धक  
 शिवनाथ पाण्डे प्रमुख कार्यकारी अधिकृत

संचालकहरू  
 १) हेमन्त नाहटा  
 २) डा. विनोद आत्रेय  
 ३) गंगा प्रसाद शर्मा  
 ४) विशाल अप्रवाल  
 ५) बिरन्द्र बाबु श्रेष्ठ  
 ६) कृति टिवडेवाल

केशव प्रसाद भट्टराई अध्यक्ष

सि.ए. राजेश पौडेल  
 सार्भकार  
 पी.एल. श्रेष्ठ एण्ड कम्पनी  
 चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७७/०७/२५  
 स्थान: काठमाण्डौ

## आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

### अनुसूची-१

#### (क) बीमाशुल्क (खुद)

क्र.सं.	बीमाको किसिम	कुल बीमाशुल्क		पुनर्बीमा शुल्क भुक्तानी (Ceded)		बीमाशुल्क (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	१,४२५,४६४,८५५	९६१,२८८,५९४	१४,१९९,३६७	१०,४३४,७१३	१,४११,२६५,४८८	९५०,८५३,८८१
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	५३०,३८१,५२९	२८४,६१८,४१०	९,८१५,६२२	५,५४०,८९१	५२०,५६५,९०७	२७९,०७७,५१९
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	२४२,१२१,३६७	१७८,१७१,२३८	३,३११,६०१	२,८४०,१४८	२३८,८०९,७६६	१७५,३३१,०९०
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	२९३,५७३,६१२	३११,८५३,२३०	३१,९००,८४९	६१,४३७,१६४	२६१,६७३,७६३	२५०,४१६,०६६
५	म्यादी जीवन बीमा	५४,०१०,३१५	१३,५२५,८१६	३४४,१३२	१६,१६३	५३,६६६,१८२	१३,५०९,६५३
	<b>जम्मा</b>	<b>२,५४५,५५१,६७८</b>	<b>१,७४९,४५७,२८८</b>	<b>५९,५७१,५७२</b>	<b>८०,२६९,०७९</b>	<b>२,४८५,९८०,१०६</b>	<b>१,६६९,१८८,२०९</b>

#### (ख) कुल बीमाशुल्क

क्र.सं.	बीमाको किसिम	प्रत्यक्ष बीमाशुल्क		प्राप्त पुनर्बीमा शुल्क (accepted)		कुल बीमाशुल्क	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	१,४२५,४६४,८५५	९६१,२८८,५९४	-	-	१,४२५,४६४,८५५	९६१,२८८,५९४
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	५३०,३८१,५२९	२८४,६१८,४१०	-	-	५३०,३८१,५२९	२८४,६१८,४१०
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	२४२,१२१,३६७	१७८,१७१,२३८	-	-	२४२,१२१,३६७	१७८,१७१,२३८
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	२९३,५७३,६१२	३११,८५३,२३०	-	-	२९३,५७३,६१२	३११,८५३,२३०
५	म्यादी जीवन बीमा	५४,०१०,३१५	१३,५२५,८१६	-	-	५४,०१०,३१५	१३,५२५,८१६
	<b>जम्मा</b>	<b>२,५४५,५५१,६७८</b>	<b>१,७४९,४५७,२८८</b>	<b>-</b>	<b>-</b>	<b>२,५४५,५५१,६७८</b>	<b>१,७४९,४५७,२८८</b>

#### (ग) प्रत्यक्ष बीमाशुल्क

क्र.सं.	बीमाको किसिम	प्रथम वर्षको बीमाशुल्क		नवीकरण बीमाशुल्क		एकल बीमाशुल्क		जम्मा प्रत्यक्ष बीमाशुल्क	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	५१७,८०३,८०२	३३५,१८८,६०९	७८३,४०१,२४५	६००,३१८,३७१	१२४,२५९,८०८	२५,७८१,६१४	१,४२५,४६४,८५५	९६१,२८८,५९४
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	३१३,३६९,९७०	१२९,५४९,४०४	२१७,०११,५५९	१५५,०६९,००६	-	-	५३०,३८१,५२९	२८४,६१८,४१०
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	९६,२१९,५४६	६१,८४१,१५४	१४५,९०१,८२१	११६,३३०,०८४	-	-	२४२,१२१,३६७	१७८,१७१,२३८
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-	२९३,५७३,६१२	३११,८५३,२३०	२९३,५७३,६१२	३११,८५३,२३०
५	म्यादी जीवन बीमा	५४,०१०,३१५	१३,३१६,५९०	-	-	-	२०९,२२६	५४,०१०,३१५	१३,५२५,८१६
	<b>जम्मा</b>	<b>९८१,४०३,६३३</b>	<b>५३९,८९५,७५७</b>	<b>१,१४६,३१४,६२५</b>	<b>८७१,७१७,४६१</b>	<b>४१७,८३३,४२०</b>	<b>३३७,८४४,०७०</b>	<b>२,५४५,५५१,६७८</b>	<b>१,७४९,४५७,२८८</b>

### अनुसूची-२

#### लगानी, कर्जा तथा अन्यबाट आय

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीबाट आय	५२३,५००	५२३,५००
२.	वाणिज्य बैंकको मद्दती निक्षेपबाट आय	३९०,६०४,७७४	२७७,७७४,२२८
३.	विकास बैंकको मद्दती निक्षेपबाट आय	९५,५९२,४६५	६८,६७८,२३७
४.	नागरिक लगानी योजनाबाट आय	-	-
५.	वित्तीय संस्थाको मद्दती निक्षेपबाट आय	८,९६९,२८१	७,२९६,५७६
६.	आवास वित्त कम्पनीको साधारण शेयरबाट लाभांश	-	-
७.	अन्य पब्लिक कम्पनीको साधारण शेयरबाट लाभांश	५,९९९,८८२	७,१५३,५६०
८.	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयरबाट लाभांश	-	-
९.	बैंक तथा वित्तीय संस्थाको डिभेन्चरबाट आय	३६,७९१,६८१	१४,६७१,०६१
१०.	अन्य (विवरण खुलाउने) बाट आय	-	-
११.	कर्जाबाट आय	७,६४४,४२५	७,०३७,१८०
१२.	अन्य निक्षेपबाट (मद्दती बाहेक) आय	९,३१७,०७४	५,४३३,४१२
१३.	लगानी बिक्रीमा नाफा	-	२,८६०,८११
	न्यून लगानी बिक्रीमा नोक्सान	(३,८२३,२१४)	-
१४.	लगानी (खरीद) मा नाफा	-	-
	न्यून लगानी (खरीद) मा नोक्सान	-	-
१५.	स्थिर सम्पत्ती बिक्रीबाट नाफा	-	-
	न्यून स्थिर सम्पत्ती बिक्रीबाट नोक्सान	-	-
१६.	खाता अपलेखन	-	-
१७.	अघिल्ला वर्षसंग सम्बन्धित आय	२,६२१,६८८	-
१८.	अन्य आय/नोक्सान	२६४,९२९	४०८,८७३
	<b>जम्मा</b>	<b>५५४,५०६,४८५</b>	<b>३९१,८३७,४३८</b>
	<b>लगानी, कर्जा तथा अन्यबाट आयको बाँडफाँड</b>		
१.	नाफा नोक्सान हिसाबमा सारेको	१०७,८६७,६३८	७६,११४,१५९
२.	सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	२८७,२६१,६२३	२०३,४९९,३५१
३.	अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	६४,४२१,१३८	३८,३५५,०५५
४.	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमाको आय व्यय हिसाबमा सारेको	४७,३६०,७०४	३४,१४१,०९०
५.	वैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	४३,२९३,७६२	३८,६९४,६९५
६.	म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	४,३०१,६२०	१,०३३,०८९
	<b>जम्मा</b>	<b>५५४,५०६,४८५</b>	<b>३९१,८३७,४३९</b>

### अनुसूची-३

#### बीमालेखको धितोमा कर्जा र आय

क्र.सं.	बीमाको किसिम	बीमालेखको धितोमा कर्जा		बीमालेखको धितोमा कर्जाबाट आय	
		यस बर्ष	गत बर्ष	यस बर्ष	गत बर्ष
१	सावधिक जीवन बीमा	२६८,९१२,८२७	१३७,५६३,९९६	१६,६८५,९७७	१०,७१५,६०३
२	अग्रिम भुक्तानी सावधिक	११९,३९४,०००	६३,६१७,५१९	८,६१३,५१८	५,२४३,४६९
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	७७,५२९,५८६	४१,२१८,०३८	५,५७०,९३८	३,१०१,१८५
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-
५	म्यादी जीवन बीमा	-	-	-	-
	<b>जम्मा</b>	<b>४६५,८३६,४१३</b>	<b>२४२,३९९,५५४</b>	<b>३०,८७०,४३३</b>	<b>१९,०६०,२५७</b>



**अनुसूची-४**  
**दावी भुक्तानी**

क्र.सं.	बीमाको किसिम	मृत्यु दावी भुक्तानी		अवधि समाप्ती दावी भुक्तानी		आंशिक अवधि समाप्ती दावी भुक्तानी		समर्पण मूल्य दावी भुक्तानी	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	१७,०८३,३७२	१३,७००,९१७	३१,०८७,९२९	८,२१८,६९१	-	-	३०,०५१,२५७	२६,१५५,६३३
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	३,३८१,१००	९,५६४,३३१	-	-	२८,४४७,५००	९,१९६,०००	६,३४८,०९०	१९,११०,८६४
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	६,५५५,२१३	४,९६८,४५७	१,९५०,४७९	२८,८८१	-	-	३,४८०,१८२	५,०५६,४८५
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	१३६,७८८,१९१	१३१,२११,६१९	-	-	-	-	-	-
५	म्यादी जीवन बीमा	७,६४७,१६२	-	-	-	-	-	-	-
	<b>जम्मा</b>	<b>१७१,४५५,०३८</b>	<b>१५९,४४५,३२५</b>	<b>३३,०३८,४०८</b>	<b>८,२४७,५७२</b>	<b>२८,४४७,५००</b>	<b>९,१९६,०००</b>	<b>३९,८७९,५२९</b>	<b>५०,३२२,९८२</b>

क्र.सं.	बीमाको किसिम	अन्य दावी भुक्तानी		कूल दावी भुक्तानी		कूल दावी भुक्तानीमा पुनर्बीमकको हिस्सा		दावी भुक्तानी (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	-	-	७८,२२२,५५९	४८,०७५,२४१	७,७५९,६२४	७,४४२,५३७	७०,४६२,९३५	४०,६३२,७०४
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	-	-	३८,१७६,६९०	३७,८७१,१९६	७,७५,०००	७,९८५,०००	३७,४०१,६९०	२९,८८६,१९६
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	-	-	११,९८५,८७४	१०,०५३,८२३	२,१५०,०००	२,०३२,५००	९,८३५,८७४	८,०२१,३२३
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	१३६,७८८,१९१	१३१,२११,६१९	४०,३६५,५९९	४०,३०३,२२९	९६,४२२,५९२	९०,९०८,३९१
५	म्यादी जीवन बीमा	-	-	७,६४७,१६२	-	-	-	७,६४७,१६२	-
	<b>जम्मा</b>	<b>-</b>	<b>-</b>	<b>२७२,८२०,४७६</b>	<b>२२७,२११,८७९</b>	<b>५१,०५०,२२३</b>	<b>५७,७६३,२६६</b>	<b>२२१,७७०,२५३</b>	<b>१६९,४४८,६१३</b>

**अनुसूची-५**

**अभिकर्ता कमिशन**

क्र.सं.	बीमाको किसिम	प्रथम वर्षको बीमाशुल्कमा अभिकर्ता कमिशन		नवीकरण बीमाशुल्कमा अभिकर्ता कमिशन		एकल बीमाशुल्कमा अभिकर्ता कमिशन		जम्मा अभिकर्ता कमिशन	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	१२२,४५६,६३३	७८,३४४,३४२	६१,८४५,८३६	४६,९९५,२२५	७,४५५,५८८	१,०१०,५६१	१९१,७५८,०५७	१२६,३५०,१२८
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	७५,३८२,०३४	३०,९२९,१९८	२०,३९७,२९२	१४,५१२,३१६	-	-	९५,७९९,३२६	४५,४४१,५१४
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	२३,१८१,८९२	१५,०३५,८८८	१२,५९२,४९१	१०,८९५,३५९	-	-	३५,७७४,३८३	२५,९३१,२४६
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-	-	-	-	-
५	म्यादी जीवन बीमा	५,३५४,५८६	१,३१६,४७२	-	-	-	९,२९४	५,३५४,५८६	१,३२५,७६६
	<b>जम्मा</b>	२२६,३७५,१४५	१२५,६२५,८९९	९४,८३५,६९९	७२,४०२,९००	७,४५५,५८८	१,०१९,८५५	३२८,६६६,३५२	१९९,०४८,६५४

**अनुसूची-६**

**सेवा शुल्क (खुद)**

क्र.सं.	बीमाको किसिम	कुल सेवा शुल्क		कुल सेवा शुल्कमा पुनर्बीमकको हिस्सा		सेवा शुल्क (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	१४,२५४,६४९	९,६१२,८८६	१४१,९९४	१०४,३४७	१४,११२,६५५	९,५०८,५३९
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	५,३०३,८१५	२,४८६,१८४	९८,१५६	५५,४०९	५,२०५,६५९	२,७९०,७७५
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	२,४२१,२१४	१,७८१,७९२	३३,११६	२८,४०१	२,३८८,०९८	१,७५३,३११
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	२,९३५,७३६	३,११८,५३२	३१९,००८	६१४,३७२	२,६१६,७२८	२,५०४,१६०
५	म्यादी जीवन बीमा	५४०,१०३	१३५,२५८	३,४४१	१६२	५३६,६६२	१३५,०९६
	<b>जम्मा</b>	२५,४५५,५१७	१७,४९४,५७२	५९५,७१५	८०२,६९१	२४,८५९,८०२	१६,६९१,८८१

**अनुसूची-७**
**व्यवस्थापन खर्च**

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	कर्मचारी खर्च (अनुसूची ७.१ बमोजिम)	२१२,७१४,५४१	१४५,८४७,७७४
२	घर भाडा	२९,९७०,४६५	२२,९०८,६७८
३	विजुली तथा पानी	१,९७६,४७५	१,६०१,०७८
४	मर्मत तथा सम्भार		
	(क) भवन	-	-
	(ख) सवारी साधन	२६,७६७४	२७०,००५
	(ग) कार्यालय उपकरण	४४५,२७८	५०८,७१८
	(घ) अन्य (सफटवयर)	१,०१४,०३९	३५१,७०६
५	संचार	७,००५,३१८	५,४९५,८३६
६	छपाई तथा मसलन्द	८,८७७,२९९	४,३७५,८३७
७	खर्च हुने कार्यालय सामान	१,९५१,००१	१५६,०५५
८	परिवहन	३,८६९,७११	२,०६९,७८५
९	भ्रमण खर्च (भत्ता समेत)		
	(क) आन्तरिक	४,०७०,६७३	४,३५७,०६३
	(ख) वैदेशिक	६०१,४०१	४०६,८१३
१०	अभिकर्ता तालिम	८,२३३,९६३	१,०७०,९०८
११	अभिकर्ता अन्य	१८७,७१०,८९४	१००,५३८,३३१
१२	बीमाशुल्क	९०३,७६५	४१५,८५०
१३	सुरक्षा खर्च	८८२,३००	८६१,८७०
१४	कानूनी तथा परामर्श शुल्क	३९५,५००	२४,२९४
१५	पत्र पत्रिका तथा पुस्तक	१६६,३२२	२०५,९३६
१६	विज्ञापन तथा प्रचार प्रसार	३,४६८,३६२	४,०५१,७३२
१७	व्यापार प्रवर्द्धन	२५०,०००	-
१८	अतिथी सत्कार	१,६६६,९६४	८६२,८२१
१९	चन्दा तथा उपहार	२५,०००	२६३,८२४
२०	संचालक समिति सम्बन्धी खर्च		
	(क) बैठक भत्ता	८११,०००	९२७,५००
	(ख) अन्य	५८४,७०३	५४५,४४२
२१	अन्य समिति/उप-समिति सम्बन्धी खर्च		
	(क) बैठक भत्ता	२३९,२५०	११०,०००
	(ख) अन्य	२५,२५२	६,१४०
२२	साधारण सभा सम्बन्धी खर्च	१,७८६,७३३	१,६१७,५६२
२३	(क) बीमाङ्गीय सेवा शुल्क	१,४४१,८८०	१,४९१,६००
	(ख) बीमाङ्गीय खर्च	-	-
२४	लेखा परीक्षण सम्बन्धी खर्च		
	(क) लेखा परीक्षण शुल्क	४८०,२५०	६०५,१००
	(ख) कर लेखा परीक्षण शुल्क	-	-
	(ग) विस्तृत लेखा परीक्षण प्रतिवेदन शुल्क	-	-
	(घ) अन्य शुल्क	-	-
	(ङ) आन्तरिक लेखा परीक्षण खर्च	३००,०००	१९८,५७५
	(च) अन्य खर्च	२५१,९४४	६६,४११
२५	व्याज	-	-
२६	बैंक चार्ज	८६,९३६	५२,३५३
२७	शुल्क तथा दस्तूर	९०८,५६२	२९०,२१७
२८	हास कट्टी	११,१४२,४२४	११,८१७,०६८
२९	हलाक टिकट	-	-
३०	अन्य	१२,४९९,२३८	७,५८६,००९
	न्यून: वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल खर्च	६५,३६६,५३८	-
	<b>बॉर्डफाँडको लागि जम्मा</b>	<b>५०१,६५९,५७९</b>	<b>३२१,९५८,८९०</b>
१	नाफा नोक्सान हिसाबमा सारेको	५०,१६५,९५८	३२,१९५,८८९
२	सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	२७६,७१७,११०	१६८,४३२,३३३
३	अग्रिम भक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	९७,४१३,०२०	४८,१६५,८४१
४	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमाको आय व्यय हिसाबमा सारेको	४६,२७९,२७४	३०,६८७,६२३
५	वैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	२०,१५६,५५४	४०,००७,९१३
६	म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	१०,९२७,६६४	२,४६९,२९२
	<b>जम्मा</b>	<b>५०१,६५९,५७९</b>	<b>३२१,९५८,८९०</b>

### अनुसूची-७.१

#### कर्मचारी खर्च

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	तलब	६४,६४९,४००	५४,४१३,००५
२.	भत्ता	८३,१४३,९४२	४३,६२३,६४९
३.	दशै खर्च	१०,०१९,९७५	६,७३४,३१४
४.	सञ्चयकोषमा थप	४,८१२,७७०	४,२८९,०४९
५.	तालिम खर्च	४२७,१८९	१५२,०१०
६.	पोशाक	९२२,११०	७८१,९५०
७.	औषधोपचार	१,७९५,१००	१,३७२,८४२
८.	बीमा	४,६७३,५१४	३,२३३,४६६
९.	पेन्सन तथा उपदान खर्च तथा व्यवस्था	५,२५४,८६१	५,८०६,५६३
१०.	विदा बापत खर्च तथा व्यवस्था	२१,३८४,९५१	१८,५३०,२५५
११.	अन्य सुविधा बापत खर्च तथा व्यवस्था (विवरण खुलाउने)	-	१००,०००
१२.	अन्य कर्मचारीलाई दिएको प्रोत्साहन भत्ता	१५,६३०,७२७	६,८१०,६७१
	<b>जम्मा</b>	<b>२१२,७१४,५४१</b>	<b>१४५,८४७,७७४</b>

### अनुसूची-८

#### आयकर

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
ज. (क)	यस बर्षको आयकर		
(ख)	यस बर्षको स्थगन कर	(६७,४५७,६५५)	(४०,३४५,२२९)
द.	अघिल्ला बर्षहरूको आयकर	-	-
घ.	बाँडफाँडको लागि आयकरको जम्मा	(६७,४५७,६५५)	(४०,३४५,२२९)
	<b>बाडफाँड</b>		
	<b>नाफा नोक्सान हिसाबमा सारेको</b>	(६७,४५७,६५५)	(४०,३४५,२२९)
	.....बीमाको आय व्यय हिसाबमा सारेको	-	-
	.....बीमाको आय व्यय हिसाबमा सारेको	-	-
	<b>जम्मा</b>	<b>(६७,४५७,६५५)</b>	<b>(४०,३४५,२२९)</b>

वित्तिय विवरण सम्बन्धी निर्देशिका २०६५ अनुसार कम्पनीले व्यवस्था गर्नु पर्ने कुल आयकर रकमलाई आय व्यय हिसाव तथा नाफा नोक्सान हिसाबमा बाँडफाँड गर्नु पर्ने व्यवस्था भएता पनि आयकर बमोजिमको व्यय हिसाव नोक्सानीमा भएकोले सम्पूर्ण स्थगनकर रकमलाई नाफा नोक्सान हिसाबमा सारिएकोछ ।

**अनुसूची-८**

आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था

क्र.सं.	बीमाको किसिम	भुक्तानी हुन बाँकी मृत्यु दावी		भुक्तानी हुन बाँकी अवधि समाप्ती दावी		भुक्तानी हुन बाँकी अशिक अवधि समाप्ती दावी		भुक्तानी हुन बाँकी सम्पन्न मृत्यु दावी		भुक्तानी हुन बाँकी अन्य दावी		सृजना भएको तर जानकारिमा नआएको दावी (असुमान्ति)		भुक्तानी हुन बाँकी नम्मा दावी		भुक्तानी हुन बाँकी जम्मा दावीमा पुर्बानिकको हिस्सा		भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१.	सावधिक जीवन बीमा	३३०,५५५	३३०,५५५	४,६८०,३५७	१,६४५,३५५	-	-	-	-	५,०१०,९३२	१,९८५,९५०	-	-	-	-	५,५६२,५५२	२,३८३,८४२	-	-
२.	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	-	-	-	१,९४३,५००	१,९४३,५००	-	-	-	१,९४३,५००	१,९४३,५००	-	-	-	-	२०,०६०,०२५	११,४३३,८५५	-	-
३.	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	२५०,०००	२५०,०००	५,७७,०००	-	-	-	-	-	८२७,०००	२५०,०००	-	-	-	-	७८५,७६८	१२९,९८८	-	-
४.	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-	-	-	-	-	-	३,३९०	-	-	-	-	-	७५७	-	-
५.	म्यादी जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
	<b>जम्मा</b>	५८०,५५५	५८०,५५५	५,२५७,३५७	१,६४५,३५५	१,९४३,५००	१,९४३,५००	-	-	२३,२८५,४३२	१२,९८०,८६०	-	-	-	-	२६,६०८,३३४	१३,८६७,८३०	-	-

**अनुसूची-१०**

आय व्यय हिसाबहरूबाट नाफा नोक्सान हिसाबमा सारेको रकम

क्र.सं.	विवरण		यस वर्ष	गत वर्ष
	यस वर्ष	गत वर्ष		
१.	सावधिक जीवन बीमाको आय व्यय हिसाबबाट सारेको		-	-
२.	अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसाबबाट सारेको		-	-
३.	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमाको आय व्यय हिसाबबाट सारेको		-	-
४.	वैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसाबबाट सारेको		१६२,३२०,२७७	१०९,०८०,०८४
५.	म्यादी जीवन बीमाको आय व्यय हिसाबबाट सारेको		१८,०७४,२६०	(५५७,३९८)
	<b>जम्मा</b>		१८०,३९४,५३७	१०८,५२२,७६६

**अनुसूची-११**

**जीवन बीमा कोष**

क्र.सं.	बीमाको किसिम	समायोजन अगाडीको जीवन बीमा कोष (वर्षको शुरुमा)		आय व्यय हिसाबबाट सारको		नाफा नोक्सान हिसाबबाट सारको		जग्गा कोषबाट सारको		समायोजन अगाडीको जीवन बीमाकोष (वर्षको अन्त्यमा)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१.	सावधिक जीवन बीमा	२,५७९,८२३,९७८	१,७९२,३६९,४८७	१,१५८,५७३,६९२	८१६,५८७,०८४	-	-	-	-	३,७३८,३९७,६७०	२,६०८,९५५,५७१
२.	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	४९२,६४९,२६२	३१७,०३३,९४५	३४८,७४५,५०८	१८४,०४७,७७४	-	-	-	-	८४१,३९४,७७०	५०१,०८१,०१९
३.	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	४४२,२९६,७२१	३०७,७७२,२६१	१९६,८५७,२७१	१४५,७४५,५५०	-	-	-	-	६४९,०८३,९९२	४५३,५१७,८११
४.	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-
५.	म्यादी जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-
	<b>जम्मा</b>	<b>३,५१४,६९९,९६१</b>	<b>२,४१७,१७५,६९३</b>	<b>१,७०४,१७६,४७१</b>	<b>१,१४६,३७९,७०८</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>५,२२८,८७६,४३२</b>	<b>३,५६३,५५५,४०१</b>

**जीवन बीमा कोषमा समायोजन**

क्र.सं.	बीमाको किसिम	समायोजन अगाडीको जीवन बीमा कोष (वर्षको अन्त्यमा)		नाफा नोक्सान हिसाबमा सारको		बीमालेख अन्तर्गत वित्तिय		बोत्सको लागि व्यवस्था		सोलिडिटी माजिकको लागि व्यवस्था		बैंडफाई नगरिएको रकम		वर्षको अन्त्यमा जीवन बीमा कोष	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१.	सावधिक जीवन बीमा	३,७३८,३९७,६७०	२,६०८,९५५,५७१	२९,१३२,५९३	३,२५८,९८५,०४७	२,२४९,९९१,०४७	४७२,२९१,९१९	३२६,८३२,९३१	-	-	७९२,०७४	-	३,७३८,३९७,६७०	२,५७९,८२३,९७८	
२.	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	८४१,३९४,७७०	५०१,०८१,०१९	८,४३१,७४७	६९८,६७०,७३३	३७८,९०३,०६१	१४१,०३४,६३४	७५,८८५,८२०	-	-	१,६८७,४२३	३७,८६०,३८१	८४१,३९४,७७०	४९२,६४९,२६२	
३.	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	६४९,०८३,९९२	४५३,५१७,८११	१,२९१,०९०	५७४,२१५,४७०	३९९,९३२,४६५	७४,४३७,५५९	५५,२९४,२५६	-	-	४३०,९६३	-	६४९,०८३,९९२	४५३,५१७,८११	
४.	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	
५.	म्यादी जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-	-	-	-	
	<b>जम्मा</b>	<b>५,२२८,८७६,४३२</b>	<b>३,५६३,५५५,४०१</b>	<b>३८,१५५,४४०</b>	<b>४,५३१,०७३,२४०</b>	<b>३,०२४,८२६,५७३</b>	<b>६८७,७६४,११२</b>	<b>४६१,०१३,००७</b>	<b>-</b>	<b>-</b>	<b>१०,०३९,०९०</b>	<b>३७,८६०,३८१</b>	<b>५,२२८,८७६,४३२</b>	<b>३,५२४,६९९,९६१</b>	

**अनुसूची-१२**
**व्यवस्था फिर्ता**

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	लगानीमा नोक्सानको लागि व्यवस्था फिर्ता	२३,६८३,२२५	५,६९४,७५०
२.	कर्जामा नोक्सानको लागि व्यवस्था फिर्ता	११३,६९४	११३,६९४
३.	शंकास्पद आसामी व्यवस्था फिर्ता	-	-
४.	अन्य व्यवस्था फिर्ता	-	-
	<b>जम्मा</b>	<b>२३,७९६,९१९</b>	<b>५,८०८,४४४</b>

**अनुसूची-१३**
**अपलेखन खर्चहरू**

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	प्रारम्भिक खर्चहरू	-	-
२.	पूर्व संचालन खर्चहरू	-	-
३.	पर सारिएका खर्चहरू	-	-
४.	अपलेखन गरिएको लगानी	-	-
५.	अपलेखन गरिएको कर्जा	-	६४७,०६२।०१
६.	अपलेखन गरिएको आसामी	-	-
७.	अन्य अपलेखन खर्चहरू	-	-
	<b>जम्मा</b>	<b>-</b>	<b>६४७,०६२</b>

**अनुसूची-१३ क**
**शेयर सम्बन्धी खर्च**

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	शेयर निश्कासन खर्च	२६४,८७१	३५३,२८८
२.	शेयर रजिष्ट्रेसन खर्च	२,३५२,३६९	५७७,५००
३.	शेयर सूचिकरण खर्च	२२५,४४२	२०४,२४४
४.	लाभांश वितरण खर्च	-	-
५.	शेयर सम्बन्धी अन्य खर्च	१,६५१,८८६	७०३,६४७
	<b>जम्मा</b>	<b>४,४९४,५६९</b>	<b>१,८३८,६७९</b>

**अनुसूची-१४**
**अन्य खर्चहरू**

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	दण्ड जरिवाना	-	-
२.	विलम्ब शुल्क जरिवाना	३२०,६४७	३८१,४५१
३.	अन्य	-	-
	<b>जम्मा</b>	<b>३२०,६४७</b>	<b>३८१,४५१</b>

**अनुसूची-१५**
**नोक्सानीको लागि व्यवस्था**

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	लगानीमा नोक्सानको लागि व्यवस्था फिर्ता	७,६८४,१५६	२३,६८३,२२५
२.	कर्जामा नोक्सानको लागि व्यवस्था फिर्ता	३,६६३,४४९	११३,६९४
३.	शंकास्पद आसामी व्यवस्था फिर्ता	-	-
४.	अन्य व्यवस्था फिर्ता	-	-
	<b>जम्मा</b>	<b>११,३४७,६०५</b>	<b>२३,७९६,९१९</b>

### अनुसूची-१६

#### (क) शेयर पूँजी

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१.	अधिकृत पूँजी		
	क) रु १०० दरको २०,०००,००० थान साधारण शेयर	२,०००,०००,०००	२,०००,०००,०००
	ख) रु..... दरको .....थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको .... थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
२.	जारी पूँजी		
	क) रु १०० दरको १,२६७,७२८ थान साधारण शेयर	१,२६७,७२८,०००	१,१३१,९००,०००
	ख) रु... दरको .....थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु.....दरको ..... थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
३.	चुक्ता पूँजी		
	क) रु १०० दरको १,२६७,७२८ थान साधारण शेयर	१,२६७,७२८,०००	१,०९४,८२१,३००
	न्यून : भुक्तानी प्राप्त हुन बाँकी (हकप्रद शेयर बापत)	-	-
	ख) रु..... दरको ..... थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको ..... थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
		१,२६७,७२८,०००	१,०९४,८२१,३००

#### (ख) शेयर स्वामित्वको संरचना

शेयरधनी		यस बर्ष		गत बर्ष	
		साधारण शेयर संख्या	स्वामित्वको %	साधारण शेयर संख्या	स्वामित्वको %
संस्थापक	नेपाली संगठित संस्थाहरू	५,३०९,४७४	४१।८८	४४,१७,०८०	३९।०२
	नेपाली नागरिक	३,५६४,६२४	२८।१२	३५,०६,२२०	३०।९८
	विदेशी	-	-	-	-
	जम्मा	८,८७४,०९८	७०	७९,२३,३००	७०।००
सर्वसाधारण		३,८०३,१८२	३०	३३,९५,७००	३०।००
अन्य (विवरण खुलाउने)		-	-	-	-
कूल		१२,६७७,२८०	१००	१,१३,१९,०००	१००

नोट : श्री बीमा समितिद्वारा तोकिएको न्यूनतम चुक्ता पूँजी रु. २ अर्ब आ.व. २०७६/०७७ मा हकप्रद शेयर जारी गरी पुऱ्याइ सकिएको ।



एक प्रतिशत वा बढि शेयर स्वामित्व भएका शेयरधनीहरूको विवरण

क्र.सं.	विवरण	यस वर्ष		गत वर्ष	
		स्वामित्वको %	रकम	स्वामित्वको %	रकम
१	श्री महेश कुमार अग्रवाल	१.१७%	१४,८४३,६९६	१.१५%	१३,०१६,८५४
२	युनिटिक इन्भेष्टमेन्ट प्रा. लि.	१०.२८%	१३०,२९४,५२८	१०.२८%	११६,३५९,३५२
३	युनाइटेड इन्भेष्टर्स प्रा. लि.	-	-	६.४०%	७२,४४१,६२०
४	श्री विरेन्द्र कुमार संघई	२.२२%	२८,१७१,६९६	२.२२%	२५,१२८,१८७
५	प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कं. प्रा. लि.	९.२६%	११७,४२९,२००	९.८८%	१११,८३१,७५१
६	श्री विशाल अग्रवाल	३.१७%	४०,१६५,५५२	३.१७%	३५,८८१,२४०
७	श्री निकुन्ज अग्रवाल	३.१६%	४०,०३०,८१६	३.१६%	३५,७६८,०५०
८	त्रिलोक चन्द अग्रवाल	२.४४%	३०,९६६,८८०	२.३०%	२६,०३३,७०७
९	श्री अनुज अग्रवाल	२.०४%	२५,८३६,३८४	२.०२%	२२,८६४,३८६
१०	प्यारामाउन्ट ईलेक्ट्रोनिक्स प्रा.लि.	१.११%	१४,०८६,०१६	१.११%	१२,५६४,०९३
११	पुजा इन्टरनेशनल नेपाल प्रा.लि.	१.००%	१२,७१७,३७६	१.४०%	१५,८४६,६०४
१२	ग्लोबल ट्रेडिङ कन्सर्न प्रा.लि.	१.४८%	१८,७४१,५२०	१.४८%	१६,७५२,१२५
१३	श्री अशोक कुमार अग्रवाल	३.५८%	४५,४२९,५५२	३.७३%	४२,२१९,८८२
१४	युनाइटेड डिस्टिब्युटर्स नेपाल प्रा.लि.	१.७३%	२१,९३७,४४०	१.७२%	१९,४६८,६८५
१५	श्री कविता संघई	२.८०%	३५,४९६,४९६	२.८०%	३१,६९३,२०९
१६	श्री अर्पित अग्रवाल	१.०१%	१२,८१५,३७६	१.०७%	१२,१११,३३३
१७	श्री दिपेश खेतान अग्रवाल	-	-	१.६१%	१८,२२३,५९५
१८	श्री मन्जु अग्रवाल	२.४५%	३१,०९७,४७२	२.३९%	२७,०५२,४१७
१९	श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा. लि.	७.९५%	१००,७३३,६९६	१.१५%	१३,०१६,८५४
२०	उशा इन्भेष्टमेन्ट	६.६८%	८४,६६२,८१६	६.६८%	७५,६१०,९४१
२१	एन.आई.सी. एशिया बैंक लि.	१.१५%	१४,५९९,६४८	-	-
	<b>जम्मा</b>	<b>६४.७%</b>	<b>८२०,०५६,१६०</b>	<b>६५.७%</b>	<b>७४३,८८४,८८६</b>

### अनुसूची-१७

#### जगेडा तथा कोष

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	स्थगन कर जगेडा	२४०,६०४,६९५	१७३,१४७,०४०
२.	पूँजीगत जगेडा	-	-
३.	विशेष जगेडा	-	-
४.	अन्य जगेडा (विवरण खुलाउने)	-	-
५.	शेयर प्रिमियम	-	-
६.	प्रस्तावित बोनस शेयर	१०७,७५६,९००	१३५,८२८,०००
७.	पूँजीकृत हुन बांकी बोनस शेयर	-	-
८.	नाफा नोक्सान हिसाबबाट सारेको नाफा	१५,७२२,६१३	१८,२८७,३३०
	<b>जम्मा</b>	<b>३६४,०८४,२०८</b>	<b>३२७,२६२,३७१</b>

### अनुसूची-१८

#### महा-विपत्ति जगेडा

वर्षको शुरूमा महा-विपत्ति जगेडा		नाफा नोक्सान हिसाबबाट सारेको		वर्षको अन्त्यमा महा-विपत्ति जगेडा	
यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
५६,८०३,८९४	३८,१७२,१९५	२८,९६०,७१२	१८,६३१,६९९	८५,७६४,६०६	५६,८०३,८९४
-	-	-	-	-	-
-	-	-	-	-	-
	<b>जम्मा</b>			<b>८५,७६४,६०६</b>	<b>५६,८०३,८९४</b>

### अनुसूची-१९

#### तिर्न बाकी दीर्घकालिन ऋण तथा सापटी

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	डिबेन्चर / बण्ड	-	-
२.	बैंक	-	-
३.	वित्तीय संस्था	-	-
४.	अन्य (विवरण खुलाउने)	-	-
	<b>जम्मा</b>	<b>-</b>	<b>-</b>

अनुसूची-२०

स्थिर सम्पत्ति

विवरण	परल मोल				हास कट्टी				खुद मोल			
	शुरु मौज्जात	यस वर्ष थपेको	समायोजन	यस वर्ष घटेको	जम्मा	गत वर्षसम्म	यस वर्ष	बिक्री	समायोजन	जम्मा	यस वर्षसम्मको	गत वर्षसम्मको
फ्रि होल्ड जमिन	-	-	-	-	-	-	-	-	-	-	-	-
भवन	-	-	-	-	-	-	-	-	-	-	-	-
फर्निचर तथा फिक्स्चर्स	१२,६१७,१४१	२,५५६,६८३	(१,२०३,८०७)	-	१३,९७०,०१७	७,२२,२६२	८,७४,६६५	-	१,८३०,७६९	६,२४,१५७	७,७५,८६०	५,३७४,८८०
कार्यालय सामान	९,८५१,९८३	१,७९०,०७०	(१,८९६,०६९)	-	९,७४५,९८४	५,८३१,४०५	१,५०६,६०५	-	१,४८७,७६९	५,८५०,२४९	३,८९५,७३५	४,०२०,५७८
कम्प्युटर तथा सूचना प्रविधी उपकरण	१६,५७३,४२३	३,१५३,०८५	(४,०३६,५२४)	-	१५,६८९,९८४	९,५११,७५३	२,४१७,०४०	-	३,२५४,५०९	८,६७४,२४४	७,०१५,७४०	७,०६१,७१०
अदृश्य सम्पत्ति (विवरण खुलाउने)	१,७२,५३८	११५,०००	(५,८४७)	-	१,८२१,६९१	५०६,५५८	५६५,३३२	-	६४,९३२	१,००६,९५८	८१४,७३३	१,२०५,९८०
सवारी साधन	३१,६०१,२२४	२७,३८६,०००	(८,७३,६०१)	४,४४०,८००	५३,६७९,८२३	११,०६७,२०६	४,२२३,३२७	४२१,१५३	३,७९५,३४७	११,०७४,०३३	४२,५९८,७९०	२०,५३४,०१८
लिज होल्ड सम्पत्ति	६,८४९,६०४	२,८६९,१६०	-	-	९,७१८,७६४	३,०४२,०२५	१,५११,०९०	-	५७८,०२५	३,९७५,०९०	५,७४३,६७४	३,८०७,५७९
अन्य (जेनेरेटर)	१,३९९,८९९	-	(१,०१४,३९६)	-	३८५,५०३	८७६,४२२	७६,३६६	-	६४०,५८९	३१२,९९९	७३,३०४	५२३,४७७
<b>जम्मा</b>	८०,६०५,८९२	३७,८६९,९९८	(९,०३०,२४४)	४,४४०,८००	१०५,००५,७६६	३६,०७७,५९१	११,१४२,४२४	४२१,१५३	११,६५१,९३२	३७,१४६,९३१	६७,८५७,८३७	४२,५२८,२२२
निर्माणाधिन पुजीगत खर्च	-	-	-	-	-	-	-	-	-	-	-	-
<b>कुल</b>	८०,६०५,८९२	३७,८६९,९९८	(९,०३०,२४४)	४,४४०,८००	१०५,००५,७६६	३६,०७७,५९१	११,१४२,४२४	४२१,१५३	११,६५१,९३२	३७,१४६,९३१	६७,८५७,८३७	४२,५२८,२२२
गत वर्ष	६६,८३५,८०६	२०,०४७,४८५	-	६,२८७,४७९	८०,१७०,८१०	२८,७०९,४४४	११,८१७,०६९	२,४४८,९२१	-	३६,०७७,५९१	४२,५२८,२२२	३६,९२६,३६२

### अनुसूची-२१

#### लगानी

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
(क)	दीर्घकालिन लगानी :		
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी	१५,०००,०००	१५,०००,०००
२.	वाणिज्य बैंकको मुद्दती निक्षेप	१,७९८,५००,०००	२,०८०,०००,०००
३.	विकास बैंकको मुद्दती निक्षेप	१४९,०००,०००	१८६,०००,०००
४	नागरिक लगानी योजना	-	-
५	वित्तीय संस्थाको मुद्दती निक्षेप	१२,०००,०००	६५,०००,०००
६	आवास वित्त कम्पनीको साधारण शेयर (अनुसूची २१.१ बमोजिम)	-	-
७	अन्य कम्पनीको साधारण शेयर (अनुसूची २१.१ बमोजिम)	३८४,८४२,४९९	२८८,२१७,३६५
८	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर/डिभेन्चर	-	-
९	अन्य: विभिन्न बैंकहरूको वण्डहरू	५७०,८२०,०००	२०७,४२५,०००
	<b>जम्मा</b>	<b>२,९३०,१६२,४९९</b>	<b>२,८४१,६४२,३६५</b>
(ख)	अल्पकालिन लगानी :		
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी	-	-
२.	वाणिज्य बैंकको मुद्दती निक्षेप	२,३६८,५००,०००	१,१०७,५००,०००
३.	विकास बैंकको मुद्दती निक्षेप	८६८,५००,०००	४९१,०००,०००
४	नागरिक लगानी योजना	-	-
५	वित्तीय संस्थाको मुद्दती निक्षेप	८०,०००,०००	१०,०००,०००
६	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर/डिभेन्चर		
७	वाणिज्य बैंकको ब्याज प्राप्त हुने अन्य निक्षेप	१७६,०५८,२३८	१९८,११९,६२७
८	विकास बैंकको ब्याज प्राप्त हुने अन्य निक्षेप	२५,७९२,९६७	१३,५०४,९१९
९	वित्तीय संस्थाको ब्याज प्राप्त हुने अन्य निक्षेप	३,०७५,२५९	३५१,५५३
१०	अन्य ब्याज प्राप्त हुने लगानी	-	-
	<b>जम्मा</b>	<b>३,५२१,९२६,४६३</b>	<b>१,८२०,४७६,०९९</b>
	<b>कुल</b>	<b>६,४५२,०८८,९६२</b>	<b>४,६६२,११८,४६४</b>

### अनुसूची-२१.१

#### शेयरमा लगानी

क्र.सं.	कम्पनी	खुद रकम	अंकित मूल्य	परल मूल्य	बजार मूल्य
१	कुमारी बैंक लि. प्रमोटर	१६५०४५ कित्ता	१०,१२३,०८३।८८	१६,५०४,५००	२३,९३१,५२५
२	नेपाल इन्भेष्टमेन्ट बैंक लि. प्रमोटर	८३९२८ कित्ता	२७,०३६,११०।६४	८,३९२,८००	४०,११७,५८४
३	नेपाल इन्स्योरेन्स कम्पनि लि प्रमोटर	८८५८४ कित्ता	१७,६४०,२९७।८१	८,८५८,४००	१७,६४०,२९८
४	राष्ट्रिय विमा कम्पनि -प्रमोटर	१४८० कित्ता	१४,२७९,१३४।६५	१४८,०००	१४,२७९,१३४।६५
५	कृषि विकास बैंक लि.	४२४४० कित्ता	१५,४९४,६३२।११	४,२४४,०००	१७,६९७,४८०
६	बैंक अफ काठमाण्डौ लि.	७९६७ कित्ता	२,८५०,०२६।०३	७९६,७००	२,९११,२५५
७	भार्गव विकास बैंक लि.	१९६४९ कित्ता	३,०९१,८१९।४१	१,९६४,९००	३,९१०,१५१
८	सेन्चुरी कर्मशियल बैंक लि	३३२४ कित्ता	५९५,३५१।८०	३३२,४००	५९५,३५१।८०
९	सिटिजन्स बैंक ईन्टरनेशनल.लि	३ कित्ता	८४०।९९	३००	८४०।९९
१०	एभरेष्ट बैंक लि.	२८०० कित्ता	१,८४९,७२१।५९	२८०,०००	१,८४९,७२१।५९
११	ग्लोबल आइएमइ बैंक लि.	१४७१० कित्ता	४,३०३,८११।८२	१,४७१,०००	४,३३९,४५०
१२	नेपाल ग्रामिण विकास बैंक	२७५५ कित्ता	१,४३१,४०२।११	२७५,५००	१,४३१,४०२।११
१३	हिमालयन बैंक लि.	३६ कित्ता	१९,०८०।५७	३,६००	१९,०८०।५७
१४	आई.सी.एफ.सी. फाइनेन्स लि.	१८३७३ कित्ता	३,०७५,९७२।७८	१,८३७,३००	३,९९४,७९९
१५	कुमारी बैंक लि.	२११२५ कित्ता	४,१५४,२४२।५७	२,११२,५००	४,६८९,७५०
१६	मुक्तिनाथ विकास बैंक लि.	८६४३ कित्ता	१,०१९,३३२।३३	८६४,३००	१,०१९,३३२।३३
१७	मेरो माईत्रोफाइनेन्स	१ कित्ता	१००।००	१००	१००।००
१८	नविल बैंक लि.	३७०३२ कित्ता	१७,९६२,५६४।०३	३,७०३,२००	१७,९६२,५६४।०३
१९	नेपाल बडलादेश बैंक लि	५१०८ कित्ता	१,४६१,२६९।२२	५१०,८००	१,४६१,२६९।२२
२०	नेपाल बैंक लि.	१२९०१ कित्ता	३,९२७,५४९।१२	१,२९०,१००	३,९२७,५४९।१२
२१	एन.आइ.सी. एशिया बैंक लि.	९५६९९ कित्ता	३५,४७०,८७९।९३	९,५६९,९००	३५,४७०,८७९।९३
२२	एनएमबी बैंक लि.	३७६४२ कित्ता	१२,३८१,७५३।२४	३,७६४,२००	१२,३८१,७५३।२४
२३	एनएमबी माईत्रोफाइनेन्स	१ कित्ता	९०।९०	१००	९०।९०
२४	नेपाल दुरसंचार कं. लि.	८५३५ कित्ता	६,३३८,६८३।४४	८५३,५००	६,३३८,६८३।४४
२५	प्राईम कर्मसियल बैंक लि	२०३ कित्ता	६२,५५६।१८	२०,३००	६२,५५६।१८
२६	प्रिमीयर इन्स्योरेन्स क.लि	२०४७ कित्ता	१,५०६,९६६।३५	२०४,७००	१,५०६,९६६।३५
२७	प्रुडेन्सियल इन्स्योरेन्स कं. लि.	१००० कित्ता	८०३,७८५।३६	१००,०००	८०३,७८५।३६
२८	राष्ट्रिय विमा कम्पनि लि.	२०० कित्ता	२,३६२,०५१।१६	२०,०००	२,३६२,०५१।१६

२९	साग्रीला डेभलपमेन्ट बैंक लि	७९३ कित्ता	१७५,७९३।६१	७९,३००	१७५,७९३।६१	१२६,८८०
३०	सानिमा बैंक लि.	४५१० कित्ता	१,४७३,१४५।७६	४५१,०००	१,४७३,१४५।७६	१,६०५,५६०
३१	सिद्धार्थ बैंक लि.	१०९०३ कित्ता	३,४८०,७१७।६१	१,०९०,३००	३,४८०,७१७।६१	३,५४३,४७५
३२	स्ट्याण्डर्ड चार्टर्ड बैंक लि.	५ कित्ता	३,५१४।८६	५००	३,५१४।८६	३,४४०
३३	स्वदेशी लघुवित्त	२६८० कित्ता	१,२५९,६००।००	२६८,०००	१,२५९,६००।००	१,६५०,८८०
३४	सोलटी होटल लि.	२२०० कित्ता	५००,८३८।७०	२२०,०००	५००,८३८।७०	५१९,२००
३५	सिद्धार्थ इन्स्योरेन्स कं. लि.	१७२ कित्ता	३८,५७५।६८	१७,२००	३८,५७५।६८	८०,८४०
३६	सनराईज बैंक लि.	११११७ कित्ता	२,१९८,१२७।७५	१,१११,७००	२,१९८,१२७।७५	२,८३४,८३५
३७	तारागाउ रिजेन्सी होटल	२६९३० कित्ता	६,९९३,९३९।६२	२,६९३,०००	६,९९३,९३९।६२	८,५०९,८८०
३८	नेपाल पूनर्वीमा कं लि. संस्थापक शेयर	७१८९५१ कित्ता	७,८९५,१००।००	७,८९५,१००	७,८९५,१००।००	७,८९५,१००।००
३९	नेपाल इनफास्ट्रक्चर बैंक लि. संस्थापक शेयर	८००००० कित्ता	०,०००,०००।००	८०,०००,०००।००	८०,०००,०००।००	८०,०००,०००।००
४०	इन्स्योरेन्स इन्स्टिच्यूट नेपाल संस्थापक शेयर	२००० कित्ता	२००,०००।००	२००,०००।००	२००,०००।००	२००,०००।००
४१	नविल इक्यूटि फन्ड	८९१६० इकाई	८९१,६००।००	८९१,६००	८९१,६००।००	८३१,८६३
४२	सिद्धार्थ म्युच्युल फन्ड	५३९९१६ इकाई	६,८८६,८६०।३७	५,३९९,१६०	६,८८६,८६०।३७	५,९२८,२७८
४३	एनआइविल समृद्धि फन्ड	१०४३३४ इकाई	१,३६५,५१९।१६	१,०४३,३४०	१,३६५,५१९।१६	९६६,१३३
४४	लक्ष्मी इक्यूटि फाण्ड	३७४९५७ इकाई	३,७४९,५७०।००	३,७४९,५७०	३,७४९,५७०।००	२,८६०,९२२
४५	ग्लोबल आइएमइ समुन्त योजना	२१८९२८ इकाई	२,२०२,९०६।५५	२,१८९,२८०	२,२०२,९०६।५५	१,८३४,६१७
४६	एनएमवि हाईब्रिड फण्ड एल१	१९०९६१ इकाई	१,९०९,६१०।००	१,९०९,६१०	१,९०९,६१०।००	१,९१५,३३९
४७	सिद्धार्थ इक्यूटि फन्ड	६८७३९७ इकाई	६,८७३,९७०।००	६,८७३,९७०	६,८७३,९७०।००	६,७०२,१२१
४८	एन.आइ.सी. ग्रोथ फन्ड	३५०००० इकाई	३,५००,०००।००	३,५००,०००	३,५००,०००।००	३,५९८,०००
	<b>जम्मा</b>		<b>३८४,८४२,४९९</b>	<b>२५१,७०८,७३०</b>	<b>३८४,८४२,४९९</b>	<b>४३५,७२५,२६९</b>

### अनुसूची-२२

#### नगद तथा बैंक मौज्दात

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	नगद तथा चेक मौज्दात	२१६,३१०,४४६	८८,१६१,०२८
	<b>जम्मा</b>	<b>२१६,३१०,४४६</b>	<b>८८,१६१,०२८</b>
२	बैंक मौज्दात		
	वाणिज्य बैंकहरूको मौज्दात	२४,६५१,९६१	१०,७३५,७४७
	विकास बैंकहरूको मौज्दात	-	-
	वित्तीय संस्थाहरूको मौज्दात		
	अन्य (विवरण खुलाउने)	-	-
	<b>जम्मा</b>	<b>२४,६५१,९६१</b>	<b>१०,७३५,७४७</b>
	<b>कुल</b>	<b>२४०,९६२,४०७</b>	<b>९८,८९६,७७५</b>

### अनुसूची-२३

#### अन्य कर्जा

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
क	दिर्घकालिन कर्जा	-	-
१	अभिकर्तालाई कर्जा	५४,७४२,९२६	४९,२७४,८९८
२	कर्मचारीलाई कर्जा	५९,९६४,८०३	४४,४९१,२५०
३	अन्य (विवरण खुलाउने)	-	-
	<b>जम्मा</b>	<b>११४,७०७,७२९</b>	<b>९३,७६६,१४८</b>
ख	अल्पकालिन कर्जा	-	-
१	अभिकर्तालाई कर्जा	-	-
२	कर्मचारीलाई कर्जा	-	-
३	अन्य (विवरण खुलाउने)	-	-
	<b>जम्मा</b>	<b>११४,७०७,७२९</b>	<b>११४,७०७,७२९</b>

### अनुसूची-२४

#### अन्य सम्पत्ती

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	लगानीबाट प्राप्त हुन बाँकी आय	२७,४५४,०१५	५०,५५५,७९४
२	बीमालेखको धितोमा कर्जाबाट प्राप्त हुन बाँकी ब्याज	-	-
३	अन्य (बीमालेखको धितोमा बाहेक) कर्जाबाट प्राप्त हुन बाँकी ब्याज	(०)	-
४	अन्य बीमकबाट प्राप्त हुन बाँकी	-	-
५	पुनर्बीमकबाट प्राप्त हुन बाँकी	१२,२५८,७३७	६,१०३,८८३
६	विविध आसामी	३,७८९,०३१	२२३,४७१
७	अग्रिम कर	२५२,५२९,८२२	१७३,४६९,४६०
८	उपदान कोष	१२,७०२,३९६	-
९	कर्मचारी पेशकी	२,१९८,५५७	८१,०००
१०	अन्य पेशकी	३,४६०,१९१	४७७,८२४
११	धरौटी	४२०,४६५	९०,३१८,६५६
१२	असुल हुन बाँकी बीमाशुल्क	-	-
१३	न्यून : असुल हुन बाँकी बीमाशुल्क मुलतवी (कगकउभलकभ)	-	-
१४	अन्य: मौज्दात (अफीस सामान)	४,४४८,०७९	१,०५४,७३६
१५	अन्य: स्थगन कर सम्पत्ती	२४०,६०४,६९५	१७३,१४७,०४०
	<b>जम्मा</b>	<b>५५९,८६५,९८७</b>	<b>४९५,४३१,८६३</b>

### अनुसूची-२५

#### चालु दायित्व

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	अभिकर्तालाई दिन बाँकी	१३३,६०३,९७२	७४,९७४,२५६
२	अन्य बीमकलाई दिन बाँकी	४८,५६६,८७६	-
३	पुनर्बीमकलाई दिन बाँकी	-	१०,६१६,७९९
४	अल्पकालिन कर्जा	-	-
५	बीमाशुल्क धरौटी	१३,५७०,३१९	४,६३६,१२९
६	पूर्ण विवरण नखुलेको बीमाशुल्क	५,१२७,३८९	२,५९९,६८६
७	विविध साहू	४३,६६४,३९९	२५,०२२,७४६
८	सहायक/होल्डिङ कम्पनीलाई दिन बाँकी	-	-
९	श्रोतमा कट्टा गरिएको कर तिर्न बाँकी	२१,३७७,०१७	१४,९३२,१२७
१०	मूल्य अभिवृद्धिकर तिर्न बाँकी	-	-
११	सेवा शुल्क तिर्न बाँकी	२५,४५५,५१७	१७,४९४,५७२
१२	कर्मचारीलाई दिन बाँकी	१४,४००,०९१	६,८१०,६७१
१३	संचालकलाई दिन बाँकी	-	-
१४	अन्य:		
	(क) कर्मचारी कल्याण कोष	११२,७३२	११३,४९९
	(ख) कल ईन एडभान्स (हकप्रद शेयर बापत)	-	-
	<b>जम्मा</b>	<b>३०५,८७८,३१३</b>	<b>१५७,२००,४८६</b>

### अनुसूची-२६

#### असमाप्त जोखिम व्यवस्था

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	बैदेशिक रोजगार म्यादी जिवन बीमा	३७४,५०४,६०३	३५८,८२१,२३२
२	म्यादी जीवन बीमा	२६,८३३,०९१	११,४०६,७८४
	<b>जम्मा</b>	<b>४०१,३३७,६९४</b>	<b>३७०,२२८,०१६</b>



**अनुसूची-२६ क**

**अन्य व्यवस्था**

क्र.सं.	विवरण	वर्षको सुरुमा व्यवस्था		चालु आ.व.मा थप गरिएको व्यवस्था		चालु आ.व.मा अपलेखन / भुक्तानी गरिएको व्यवस्था		चालु आ.व.मा फिर्ता गरिएको व्यवस्था		वर्षको अन्त्यमा कायम रहेको व्यवस्था	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	लाभांश आयकर को लागि व्यवस्था	१३,५३१,७३७	९,८३६,८४२	११९,०९९,७११	७१,४८८,८४२	१३,५३१,७३७	३,४५३,९४७	-	-	११९,०९९,७११	१३,५३१,७३७
२	आयकर व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
३	लगानीमा नोक्सानीको लागि व्यवस्था	२३,६८३,२२५	५,६९४,७५१	७,६८४,१५६	२३,६८३,२२५	२३,६८३,२२५	५,६९४,७५१	-	-	७,६८४,१५६	२३,६८३,२२५
४	कर्जाको लागि व्यवस्था	१५१,२६८	१५१,२६८	३,५४९,७५७	-	-	-	-	-	३,७०१,०२५	१५१,२६८
५	शंकास्पद आसामीको लागि व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
६	अन्य नोक्सानीको लागि व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
७	कर्मचारी सम्बन्धी व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
क)	पेन्सन तथा उपदान व्यवस्था	५,८०६,५६३	३,५९३,०८४	१७,९५७,२५७	५,८०६,५६३	५,८०६,५६३	३,५९३,०८४	-	-	१७,९५७,२५७	५,८०६,५६३
ख)	विदा वापत व्यवस्था	२९,०३९,५८९	१९,७५१,४३९	२०,०३९,३२०	९,३८८,१५०	-	-	-	-	४९,०७१,९०९	२९,०३९,५८९
ग)	आवास तथा अन्य सुविधा व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
३)	कर्मचारी बोनस व्यवस्था	१६,२४४,०८१	११,१४६,१४७	२३,५२७,६८९	१६,२४४,०८१	१६,२४४,०८१	११,१४६,१४७	-	-	२३,५२७,६८९	१६,२४४,०८१
ड)	अन्य	-	-	-	-	-	-	-	-	-	-
८	अन्य व्यवस्था विवरण खुलाउने	१,८२६,७०६	१,६०६,७०३	-	१,४१७,९४८	१,८२६,७०६	१,१९७,९४४	-	-	-	१,८२६,७०६
	<b>जम्मा</b>	<b>९०,२८३,१६९</b>	<b>५१,७८०,२३३</b>	<b>१९१,८६०,८९०</b>	<b>६३,५८८,८९०</b>	<b>६१,०९२,३१२</b>	<b>२५,०८५,८७३</b>	<b>-</b>	<b>-</b>	<b>२२१,०४१,७४७</b>	<b>९०,२८३,१६९</b>

**अनुसूची-२७**

**अपलेखन / समायोजन हुन बाँकी विविध खर्चहरू**

क्र.सं.	विवरण		यस वर्ष	गत वर्ष
	यस वर्ष	गत वर्ष		
१	अपलेखन गर्न बाँकी प्रारम्भिक खर्च		-	-
२	अपलेखन गर्न बाँकी पूर्व संचालन खर्च		-	-
३	अपलेखन गर्न बाँकी लगानी प्रिमियम		-	-
४	अपलेखन गर्न बाँकी स्थगन गरिएका खर्च		-	-
५	अन्य (विवरण खुलाउने)		-	-
	<b>जम्मा</b>		<b>-</b>	<b>-</b>

## अनुसूची-२८

### वित्तीय विवरणसंग सम्बन्धित प्रमुख लेखा नीतिहरू

१. **वित्तीय विवरण तयारीका आधारहरू :**  
अन्यथा उल्लेखित गरिएकोमा बाहेक कम्पनीले वित्तीय विवरणहरू नेपाल लेखामान, कम्पनी ऐन २०६३, बीमा नियमावली २०४९ तथा बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०६५ (मिति २०६७०५।२९ परिमार्जित) अनुसार ऐतिहासिक मूल्य अवधारणा तथा प्रोदभावी (Accrual) आधारमा तयार गरिएको छ।
२. **स्थिर सम्पत्ति लेखाङ्कन नीति :**  
कम्पनीले स्थिर सम्पत्तिहरू ऐतिहासिक मूल्य अवधारणा (Historical Cost Concept) को आधारमा लागत मुल्यमा लेखाङ्कन गर्ने नीति अवलम्बन गरेको छ।
३. **ह्रास कट्टी नीति :**  
कम्पनीले आ.व. २०७५/७६ मा स्थिर सम्पत्तिको ह्रास कट्टी नीति परिवर्तन गरेको छ। स्थिर सम्पत्तिको ह्रास कट्टी आयकर ऐन २०५८ द्वारा निर्देशित दरमा घट्टो ह्रास प्रणाली अनुसार स्थिर सम्पत्तिको उपयोग गरेको अवधिको आधारमा ह्रास कट्टी गर्ने नीति रहेकोमा आ.व. २०७५/७६ बाट स्थिर सम्पत्तिको ह्रासकट्टी नेपाल वित्तिय प्रतिवेदनमान १६ (Property, Plant and Equipment) ले व्यवस्था गरे वमोजिम सम्पत्तिहरूको उपयोगिताको (useful life) आधारमा व्यवस्थापनले आयु निर्धारण गरी समदरमा (Straight Line basis) ह्रासकट्टी गणना गर्ने नीति लिएको छ। ह्रासकट्टी गणना गर्न गकभार्गी षिभ निम्नानुसार लिइएको छ।

क्र.सं.	सम्पत्ति समुह	समय अवधी	अन्तिम मुल्य
१	कम्प्युटर उपकरण	५ वर्ष	५ %
२	फर्निचर तथा फिक्चर्स	१० वर्ष	५ %
३	कार्यालय उपकरण	५ वर्ष	५ %
४	सफ्टवेयर सम्बन्धी खर्च	३ वर्ष वा लाइसेन्स अवधि	५ %
५	सवारी साधन	१० वर्ष	५ %
६	लिजहोल्ड	५ वर्ष वा लिज अवधि	५ %
७	मेशिनेरी उपकरण	५ वर्ष	५ %

४. **पूँजीकृत नगरिने सम्पत्तिहरू सम्बन्धी लेखाङ्कन नीति :**  
कम्पनीले प्रति इकाइ रू २,५००/- सम्म मूल्य पर्ने सामानहरू पूँजीगत प्रकृतीको भए पनि प्रकृती हेरी खरिद भएकै वर्षमा खर्च लेख्ने नीति अवलम्बन गरेको छ।
५. **आयकर व्यवस्था तथा बाँडफाँड नीति :**  
कम्पनीले आयकर ऐन २०५८ र आयकर नियमावली २०५९ अनुसार आयकरको व्यवस्था गरेको छ। कूल आयकर रकम (स्थगन कर समायोजन गर्नु भन्दा पहिलाको) लाई बीमा समितिको वित्तीय विवरण सम्बन्धि निर्देशन, २०६५ अनुसार नाफा नोक्सान हिसाव तथा आय व्यय हिसावको भार अनुसार बाँडफाँड गर्ने नीति अवलम्बन गरेको छ। स्थगन करलाई नाफा नोक्सान हिसावमा देखाउने नीति अवलम्बन गरिएको छ।
६. **लगानी लेखाङ्कन नीति :**  
कम्पनीको लगानी लेखाङ्कन नीति निम्न अनुसार रहेको छ।  
(क) नेपाल सरकारको वचतपत्र/ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्रमा वा पब्लिक लिमिटेड कम्पनीको

वचतपत्र/ऋणपत्रमा गरिएको लगानीलाई लेखाङ्कन गर्दा बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ बमोजिम अङ्कित मूल्य (Face Value) वा परल मूल्य मध्ये जुन घटी छ सोही मूल्यमा लेखाङ्कन गर्नेनीति अवलम्बन गरेको छ ।

- (ख) खण्ड (क) बमोजिम गरिएको लगानीको अङ्कित मूल्य भन्दा परल मूल्य बढी भएमा त्यस्तो बढी रकमलाई स्थगन गरिएको खर्च (Deferred Expenditure) को रूपमा लेखाङ्कन गरी सो खर्चलाई त्यस्तो लगानीको अवधि भित्र समानुपातिक आधारमा (Pro-rata Basis) अपलेखन गर्ने नीति रहेकोछ ।
- (ग) खण्ड (क) बमोजिम गरिएको लगानीको अङ्कित मूल्य भन्दा परल मूल्य कम भएमा त्यस्तो फरक रकमलाई लगानी अवधि भित्र समानुपातिक आधारमा लगानीबाट आयको रूपमा लेखाङ्कन गर्ने नीति रहेकोछ ।
- (घ) खण्ड (क) बमोजिमका वचतपत्र वा ऋणपत्रको लेखाङ्कन गरिएको मूल्य भन्दा बजार मूल्य कम हुन गएमा त्यस्तोफरक रकमको बराबर व्यवस्था (Provision) गर्ने नीति रहेको छ ।
- (ङ) बैंक/वित्तीय संस्थाको मुद्दती निक्षेप वा नागरीक लगानी कोषको लगानी योजनाहरूमा गरिएको लगानीलाई सावा रकममा देखाउने नीति रहेकोछ । तर त्यस्तो लगानीको म्याद समाप्ती पछि कुनै कारणवस तत्काल फिर्ता हुन नसक्ने अवस्था श्रृजना भएमा त्यस्तो लगानी रकमको बराबर व्यवस्था गर्ने नीति अवलम्बन गरेकोछ ।
- (च) पब्लिक लिमिटेड कम्पनीको सूचिकृत शेयरमा गरिएको लगानीलाई परल मूल्यमा देखाउने र शेयरमा गरिएको लगानीको लेखाङ्कन लगानी गरिएको मूल्य भन्दा बजार मूल्य कम हुन गएमा त्यस्तो फरक रकम बराबर लगानीमा नोक्सानीको निमित्त व्यवस्था (Provision) गर्ने नीति रहेकोछ ।
- (छ) पब्लिक लिमिटेड कम्पनीको संस्थापक शेयरमा लगानी गरिएको शेयर प्रचलित कानुन बमोजिम धितोपत्र बजारमा सूचिकृत नभएमा निम्न अनुसार गर्ने नीति अवलम्बन गरेकोछ ।
  - (अ) कम्पनीले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनीले कारोवार गर्ने इजाजतपत्र पाएको मितिले तीन वर्ष सम्म त्यस्तो लगानीलाई परल मूल्यमा देखाउनेनीति रहेको छ ।
  - (आ) कम्पनीले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनीले कारोवार गर्ने इजाजतपत्र पाएको मितिले तीन वर्ष पछि त्यस्तो लगानीलाई परल मूल्यमा देखाई सो लगानी बराबरको व्यवस्था गर्नेनीति रहेको छ ।
- (ज) खण्ड (च) बमोजिम लगानी गरिएको शेयर प्रचलित कानुन बमोजिम धितोपत्र बजारको सूचीबाट हटेमा (De-listed भएमा) सो लगानी बराबरको व्यवस्था गर्ने नीति रहेको छ ।  
 प्रचलित कानुन बमोजिम कम्पनीको स्वामित्वमा नआएको वा नरहेको शेयर, वचतपत्र, ऋणपत्र वा अन्य सम्पत्तिलाई लगानीमा समावेश नगर्ने नीति अवलम्बन गरेको छ ।

**७. सटही घटबढ समायोजन नीति :**

कम्पनीले विदेशी मुद्रामा रहेको सम्पत्ति र दायित्वलाई वर्षान्तको विनिमय दरले रूपान्तर गर्ने तथा दैनिक विनिमय दरबाट उत्पन्न फरकलाई नाफा नोक्सान हिसाबमा लेखाङ्कन गर्ने नीति अवलम्बन गरेको छ ।

**८. बीमाशुल्क आम्दानी लेखाङ्कन नीति :**

कम्पनीले बीमा शुल्क आम्दानी हिसाव, बीमा ऐन तथा निर्देशिका बमोजिम, नगद आधारमा लेखाङ्कन गर्ने नीति अपनाईएको छ ।

**९. पुनर्बीमा कमिशन आम्दानी लेखाङ्कन नीति :**

कम्पनीले पुनर्बीमा गरे बापत प्राप्त हुने मुनाफा कमिशनलाई नगद प्राप्तिको आधारमा आम्दानी बाध्ने तर पुनर्बीमकबाट लिखित समर्थन प्राप्त भएको अवस्थामा नगद प्राप्त सरह मान्ने नीति अवलम्बन गरेको छ ।

**१०. अन्य आय लेखाङ्कन तथा बाँडफाँड नीति :**

कम्पनीले लगानीमा प्राप्त गर्ने व्याज तथा अन्य आम्दानीलाई प्रोदभावी (Accrual) आधारमा लेखाङ्कन गरी वित्तीय विवरण निर्देशन २०६५ अनुसार कुल आम्दानीलाई आय व्यय हिसाव तथा नाफा नोक्सान हिसावको भार बमोजिम बाँडफाँड गर्ने नीति अवलम्बन गरेको छ ।

११. **कर्जा लेखाङ्कन नीति :**  
 कम्पनीले प्रदान गरेको कर्जालाई (असुली हुने पर्याप्त आधार भएको) सांवासा लेखाङ्कन गरिने छ । बीमालेखको धितोमा प्रदान गरेको बाहेक निष्कृत कर्जा जुन लगातार तीन महिना वा सो भन्दा बढी अवधिको भाका नाघेको भएमा सो कर्जा बराबर रकम व्यवस्था गर्ने नीति रहेको छ । बीमालेखको धितोमा प्रदान गरेको कर्जाको हकमा बीमालेखको सर्त बमोजिम त्यस्तो कर्जा संग सम्बन्धित बीमालेख जफत हुनु पर्ने समयवधी एकिन गरी जफत हुनु पर्ने बीमालेखको धितोमा प्रदान गरिएको कर्जालाई कर्जा शिर्षकबाट हटाई समायोजन गर्ने गरेको छ, र आर्थिक वर्षको अन्त्य सम्ममा पनि सावाँको व्याज रकम चुक्ता नगरेमा सो व्याजलाई आर्थिक वर्षको समाप्ती पश्चात सावाँमा परिणत गरी एकमुष्ट ऋण रकम कायम गर्ने गरेको छ । प्रत्येक आर्थिक वर्षको अन्त्यमा जफत हुने बीमालेख एकिन गरिने नीति रहेको छ ।
१२. **व्यवस्थापन खर्च बाँडफाँड नीति :**  
 कम्पनीले कूल व्यवस्थापन खर्चलाई बाँडफाँड गर्दा वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ अनुसार नाफा नोक्सान हिसावमा १० प्रतिशत र बाँकी रकमलाई आय व्यय हिसावमा तिनीहरूको भार अनुसार बाँडफाँड गर्ने नीति अवलम्बन गरेको छ ।
१३. **बीमा दावी भुक्तानी खर्च लेखाङ्कन नीति :**  
 कम्पनीले भुक्तानी भइसकेको दावी रकमलाई वास्तविक भुक्तानीको आधारमा लेखाङ्कन गर्ने नीति अवलम्बन गरेको छ ।
१४. **बीमा दावी बापत दायित्व व्यवस्था लेखाङ्कन नीति :**  
 (क) श्रृजना भएको तर जानकारीमा नआएको (IBNR) बीमा दावी बापत दायित्व व्यवस्था सम्बन्धमा विगत वर्षहरूको अनुभवको आधारमा लेखाङ्कन गर्ने नीति रहेको छ ।  
 (ख) भुक्तानी दिन बाँकी दायित्व रकमको लागि बीमा नियमावली २०४९ को नियम १५ (घ) मा भएको प्रावधान अनुसार एक सय पन्ध्र प्रतिशत रकम व्यवस्था गरी लेखाङ्कन गर्ने नीति लिइएको छ ।
१५. **बीमा व्यवसायमा बचत बाँडफाँड नीति :**  
 कम्पनीले बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ अनुसार बचत बाँडफाँड गर्ने नीति लिइएको छ ।
१६. **कर्मचारी उपदान, विदा तथा अन्य सुविधा बापत व्यवस्था नीति :**  
 कम्पनीको कर्मचारी नियमावली र श्रम ऐन, २०७४ अनुसार कर्मचारी उपदान, विदा तथा अन्य सुविधा बापत व्यवस्था गर्ने नीति रहेको छ ।
१७. **शंकास्पद आसामी व्यवस्था नीति :**  
 कम्पनीले शंकास्पद आसामीको लागि व्यवस्थापनले निर्धारण गरेको अनुमान अनुसार व्यवस्था गर्ने नीति रहेको छ ।
१८. **अपलेखन खर्च लेखाङ्कन नीति :**  
 (क) प्रारम्भिक तथा पूर्व सञ्चालन खर्चहरूलाई कम्पनी संचालन भएकै वर्षमा खर्च लेख्ने नीति लिइएको छ।  
 (ख) अपलेखन गर्न बाँकी लगानी प्रिमियमलाई स्थगन गरिएको खर्चको रूपमा लेखाङ्कन गरी सो खर्चलाई त्यस्तो लगानीको अवधि भित्र समानुपातिक आधारमा अपलेखन गर्ने नीति रहेको छ ।
१९. **अन्य नीतिहरू :**  
 वासलात, नाफा नोक्सान हिसाव, आय व्यय हिसाव लगायतका वित्तीय विवरणलाई बुझ्न र विश्लेषण गर्न सघाउ पुग्ने अन्य लेखा नीतिहरू :  
 (क) वार्षिक वा सो भन्दा कम अवधिको बीमाशुल्क दर तोकिएको र बीमा अवधि समाप्ती बापत दावी भुक्तानी गर्नु नपर्ने किसिमको बीमाको असमाप्त जोखिम बापत खूद बीमा शुल्कको पचास प्रतिशत रकम वा बीमाङ्गीय मूल्याङ्कन भएको अवस्थामा जुन बढी हुन्छ, सो भन्दा कम नहुने गरी दायित्व रकम व्यवस्था गर्ने नीति लिइएको छ ।

- ख) एकल बीमा शुल्क दर तोकिएको र बीमा अवधि समाप्ती बापत दावी भुक्तानी गर्नु नपर्ने किसिमको बीमाको बीमा अवधिको समानुपातिक हुनेगरी वा बीमाङ्गीय मूल्याङ्कन भएको अवस्थामा जुन बढी हुन्छ, सो भन्दा कम नहुने गरी दायित्व रकम व्यवस्था गर्ने नीति लिइएको छ ।
- ग) जिन्सी मौज्जात (स्टेशनरी तथा छपाई) का संबन्धमा वर्षान्तमा रहेको रू. १०,०००/- भन्दा माथिका रकमलाई मौज्जातमा लिने नीति रहेको छ ।
- घ) अंकलाई नजिकको रूपैयाँमा प्रस्तुत गरिएको छ ।

## अनुसूची-२८

### वित्तीय विवरणसंग सम्बन्धित लेखा सम्बन्धी टिप्पणीहरू

- १ सम्भावित दायित्वहरू :
  - अ) चुक्ता वा भुक्तानी हुन बाँकी लगानी नभएको ।
  - आ) हालसम्म कम्पनीले कुनै प्रत्याभूति प्रतिबद्धता गरेको छैन ।
  - इ) बीमालेख अन्तर्गत भन्दा बाहेक कुनै दावी परेको छैन ।
  - ई) कम्पनीले यस आ.व.मा कुनै प्रकारको ग्यारेण्टी दिएको छैन ।
  - उ) अन्य दायित्व नभएको ।
- २ बीमाङ्गीले बीमकको दायित्व मूल्याङ्कन गर्दा अवलम्बन गरेको आधारहरू ।  
कम्पनीको दायित्व मूल्याङ्कन सम्बन्धमा यस वर्ष बीमाङ्गीबाट कूल विमाशूलक (Gross Premium Method) आधारमा दायित्व मूल्याङ्कन गरिएको छ । दायित्व मूल्याङ्कन गर्दा बीमा समितिको दायित्व मूल्याङ्कन सम्बन्धी निर्देशिका २०६५ अनुसार गर्ने गरिएको छ ।
- ३ बीमकको सम्पत्तिमा आएको सीमितता तथा विवादहरू ।  
कम्पनीले खरिद गरेको सम्पत्तिको स्वामित्व कम्पनीमानै रहेको तथा उक्त सम्पत्तिहरूमा कुनै विवादहरू भएको छैन ।
- ४ कर्जा, लगानी तथा स्थिर सम्पत्तिको लागि गरिएको प्रतिबद्धता ।  
वित्त कम्पनीहरूमा गरेको लगानी तथा कम्पनीमा रहेको स्थिर सम्पत्तिहरूको अवस्था राम्रो रहेको छ ।
- ५ लगानीसंग सम्बन्धित देहायका खरीद बिक्री सम्भौताहरूको मूल्य :
  - अ) कम्पनीले खरीद गरेको सबै सम्पत्तिहरूको स्वामित्व प्राप्त भइसकेको छ ।
  - आ) यस आ.व.मा कम्पनीले बिक्री गरेको सम्पत्तिको भुक्तानी प्राप्त भइसकेको छ ।
- ६ यस वर्षभरी गरिएको लगानी तथा बिक्री/फिर्ता लिएको लगानीको विवरण ।

क्र.स.	विवरण	लगानी रु.	लगानी फिर्ता रु.	बिक्री रु.
१	नेपाल सरकारको ऋणपत्र तथा वचत पत्र	-	-	-
२	कमर्सियल बैंक	२,५९६,०००,०००/-	१,४२६,५००,०००/-	-
३	विकास बैंक	८३१,५००,०००/-	४९१,०००,०००/-	-
४	वित्तीय संस्थाको मुद्दती निक्षेप	२७,०००,०००/-	१००,०००,०००/-	-
५	पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर	१०३,७३५,१९८/-	-	१५५,२४४,७८१/-
६	कमर्सियल डिभेन्चर	४०८,९७३,०००/-	४५,५७८,०००/-	-
	<b>जम्मा</b>	<b>३,९६७,२०८,१९८/-</b>	<b>२,०६३,०७८,०००/-</b>	<b>१५५,२४४,७८१/-</b>

- ७ बैंक मौज्जात हिसाब सम्बन्धमा सम्बन्धित बैंक/वित्तीय संस्थाको समर्थन सहितको हिसाब मिलान सम्बन्धी व्यहोरा :  
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको बैङ्क मौज्जात कम्पनीको हिसावसँग Reconcile रहेको छ, र वित्तीय संस्थाहरूबाट मौज्जात समर्थन पत्र प्राप्त भएको छ ।
- ८ पुनर्बीमकसंग लिनु/दिनु बाँकी हिसाब सम्बन्धमा :  
सम्बन्धित पुनर्बीमकलाई भुक्तानी गर्नु पर्ने र लिनुपर्नेको समर्थन प्राप्त भएको छ । उक्त समर्थनलाई निम्न तालिका बाट व्यक्ति गरिएको छ ।

सि.न	विवरण	रकम रु.
१.	नेपाल पुनर्बीमा कम्पनी लि. संग भुक्तानी लिन बाँकी	९,५१६,६३६।२५
२.	स्कोर ग्लोबल लि. संग भुक्तानी लिन बाँकी	२,७४२,१००।९३
(१+२)	खुद दिन बाँकी (वित्तीय विवरण अनुसार)	१२,२५८,७३७।१८

९. बीमकले गरेको लगानी प्रचलित बीमा ऐन, नियमावली तथा बीमा समितिबाट तोकिए बमोजिम रहे नरहेको : कम्पनीले गरेको लगानी प्रचलित बीमा ऐन, नियमावली तथा बीमा समितिले तोकिएको सीमा भित्र रहेर गर्ने गरेको छ ।

१०. कम्पनीको संचालक वा संचालकसंग सम्बन्धित व्यक्ति वा संस्थासंग कारोबार भएको विवरण :  
नेपाल लेखामान २४ (Nepal Accounting Standard-24) अनुसार निम्नानुसारलाई सम्बन्धित पक्ष भनि परिभाषित गरिएको छ :  
व्यवस्थापनमा रहेका प्रमुख व्यक्तिहरु:

संचालक तथा अध्यक्षलाई व्यवस्थापनका प्रमुख व्यक्तिको रूपमा लिइएको छ । सोको विवरण निम्नानुसार रहेको छ।

१.	श्री केशव प्रसाद भट्टराई	अध्यक्ष
२.	श्री हेमन्त नाहटा	संचालक
३.	श्री डा.बिनोद आत्रेय	संचालक
४.	श्री गंगा प्रसाद शर्मा	संचालक
५.	श्री विशाल अग्रवाल	संचालक
६.	विवेन्द्र बाबु श्रेष्ठ	संचालक
७.	कृति टिवडेवाल	संचालक
८.	श्री शिवनाथ पाण्डे	प्रमुख कार्यकारी अधिकृत

व्यवस्थापनका प्रमुख व्यक्तिलाई यस कम्पनिले गरेको भुक्तानी :

संचालक समितिको बैठक भत्ता वापत रु.८११,०००।०० तथा मासिक भत्ता वापत रु.५०४,०००।०० र लेखापरीक्षण तथा अन्य समितिलाई बैठक भत्ता वापत रु.२३९,२५०।०० भुक्तानी भएको छ ।

प्रमुख व्यवस्थापन कर्मचारी र तिनलाई प्रदान गरिएको पारिश्रमिक र सुविधा

चालू तलब भत्ता र सुविधा	प्रोत्साहन रकम	कर्मचारी बोनस	जम्मा रु
४४,८०,५००।००	४४९,५००।००	१२,६७,६३६।००	६९,९७,६३६।००

उपरोक्त बाहेक इन्धन र मोबाइल फोनको बिल बमोजिमको खर्च भुक्तानी गरिएको छ ।

११. यस आर्थिक वर्षको अन्तमा भुक्तानी हुन बाँकी कुनै पनि कर्जा नरहेको ।

१२. आ.व.२०७४।७५ सम्मको आय विवरण स्वयम कर निर्धारण गरी सम्बन्धित आ.रा.का.मा पेश गरिसकिएको छ । उक्त आय विवरणहरु मध्ये आ.व. २०६६।०६७ सम्म को सम्बन्धित कार्यालयबाट अन्तिम कर निर्धारण भईसकेको र अन्य आर्थिक वर्षहरुको अन्तिम कर निर्धारण हुन बाँकी रहेको छ ।

१३. फिर्ता गरेको बिमाशुल्कको परिमाण र कारण :

सामान्य म्यादी जीवन बीमा अन्तर्गत विदेश जानुपूर्व भिषा रद्द भएको, सामाजिक परिस्थितिले गर्दा वैदेशिक रोजगारीमा जान असमर्थ भएका तथा अवधि परिवर्तनको कारणले यस आ.व.मा बीमाशुल्क रु. ९,६५,४५८ फिर्ता गरिएको छ ।

१४. आ.व.२०७५।७६ सम्मको विमाङ्गीय मूल्याङ्कन गरि नियमनकारी निकाय श्री बीमा समितीबाट स्वीकृती प्राप्त भई बीमितलाई प्रदान गर्ने घोषित बोनस दर तल उल्लेख गरिए अनुसार छन ।

बीमालेखको किसिम	बीमा अवधी (वर्ष)	बोनस (प्रति वर्ष प्रति हजार)
सावधिक जीवन बीमा	५-९	३८
	१०-१४	४३
	१५-१९	४८
	२०-२४	५८
	२५-२९	६३
	३० वा सो भन्दा माथी	७३
सावधिक तथा आजीवन	५-९	३८
	१०-१४	४३
	१५-१९	४८
	२०-२४	५८
	२५-२९	६३
	३० वा सो भन्दा माथी	७३
अग्रिम भुक्तानी	१०-१४	४५
	१५-१९	४५
	२०-२४	५५
	२५-२९	६३

१५. ढिलो बीमाशुल्क भुक्तानीमा विलम्ब शुल्क/ब्याजको दर तथा बीमालेखको धितोमा प्रदान गरिने कर्जाको ब्याजको दर : ढिलो बीमाशुल्क भुक्तानीमा विलम्ब शुल्क वापत १० प्रतिशतका दरले विलम्ब शुल्क लिने गरिएको छ । बीमालेखको धितोमा प्रदान गरिएको कर्जाको १० प्रतिशतका दरले ब्याज दर कायम गरिएको छ । उल्लेखित विलम्ब शुल्क तथा ब्याज वापत क्रमशः रु. २,६६८,५०८।०० तथा रु. ३०,८७०,४३३।०० (विगत वर्ष रु.१,८४९,६९७।०० तथा रु.१९,०६०,२५७।००) प्राप्त गरेको छ ।
१६. अपलेखन हुन बाँकी खर्चको विवरण :  
अपलेखन गर्न बाँकी खर्चको विवरण नभएको ।
१७. चुक्ता पूँजी मध्ये अग्रिम भुक्तानी प्राप्त (Paid in advance), भुक्तानी प्राप्त हुन बाँकी (Call in arrears) र जफत गरिएका तर पुनः निष्काशन नगरिएका शेयर : यस कम्पनीमा चुक्ता पूँजी मध्ये अग्रिम भुक्तानी प्राप्त (Paid in advance) भुक्तानी प्राप्त हुन बाँकी (Call in arrears) र जफत गरिएका तर पुनः निष्काशन नगरिएका शेयर नभएको ।
१८. यस आ.व.मा वासलात बाहिरको कारोबार भएको छैन ।
१९. अधिल्ला वर्षहरूसँग सम्बन्धित आम्दानी र खर्च शिर्षकमा देखाइएको रकमको विवरण निम्नानुसार छ ।

सि.नं.	विवरण	यस वर्ष	गत वर्ष
	आम्दानी तर्फ		
१	हिस कट्टी समायोजन (नीति परिवर्तनका कारण)	२६,१२,६८८	-
	जम्मा	२६,१२,६८८	-

सि.न	विवरण	यस वर्ष	गतवर्ष
	खर्च तर्फ		
१	अभिकर्ता अन्य	-	३७,४००
२	सदस्यता शुल्क	५०,०००	-



सि.न	विवरण	यस वर्ष	गतवर्ष
३	छपाई तथा मसलन्द	३,१६३	-
४	तलब	-	१८७,५६४
	<b>जम्मा</b>	<b>५३,१६३</b>	<b>२२४,८६४</b>

२०. वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब लगायतका वित्तीय विवरणहरूलाई बुझ्न र विश्लेषण गर्न सघाउ पुग्ने अन्य जानकारीहरू:

(क) स्थगन कर सम्पत्ति तथा दायित्व नेपाल लेखामान-१२ अनुसार २०७६ आषाढ मसान्तमा आयकरमा निम्न अनुसार गणना गरिएको छ ।

विवरण	लेखा आधार	कर आधार	खूद रकम
स्थिर सम्पत्ति	६७,८५७,८३७	२७,६९८,९३९	(४०,१५८,८९८)
लगानी बापत व्यवस्था	७,६८४,१५६	-	७,६८४,१५६
उपदान व्यवस्था	१७,९५७,२५७	-	१७,९५७,२५७
विदा बापत व्यवस्था	४९,०७१,९०९	-	४९,०७१,९०९
कर्जामा नोक्सानीको लागि व्यवस्था	३,७०१,०२५	-	३,७०१,०२५
यस वर्षको नोक्सान	२८२,१३४,३२५	-	२८२,१३४,३२५
अघिल्लो वर्षबाट सारिएको नोक्सान	६४२,०२९,००४	-	६४२,०२९,००४
<b>कूल अस्थायी फरक</b>			<b>९६२,४१८,७७९</b>
<b>स्थगन कर सम्पत्ति २५%</b>			<b>२४०,६०४,६९५</b>

भविष्यमा पर्याप्त कर मुनाफा आर्जन भई कर नोक्सानबाट हुन आउने स्थगन कर सम्पत्तिलाई समायोजन गर्न सकिने कुरामा व्यवस्थापन विश्वस्त छ ।

(ख) म्यादी जीवन र वैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसावमा भएको मुनाफा रकमलाई गत आ.व. जस्तै गरी नाफा नोक्सान हिसावमा सारिएको छ । अन्य जीवन बीमाहरूको आय व्यय हिसावको बचत रकमलाई जीवन बीमा कोषमा सारिएको छ । बीमाङ्गीय मुल्याङ्कन प्रति वेदन बमोजिम वित्तीय विवरणको अनुसूची ११ मार्फत शेयरधनि कोष (नाफा नोक्सान हिसाव) तथा बोनसको लागि व्यवस्था बापत बचत रकम बाँडफाड गरिएको छ ।

(ग) कर्मचारी बोनस व्यवस्था स्थगन कर आम्दानी र खर्च भन्दा अधिको नाफामा नियमानुसार व्यवस्था गरिएको छ ।

(घ) वित्तीय विवरणको इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरणमा स्थगन कर सम्पत्तिलाई अन्य जगेडामा देखाइएको छ ।

(ङ) अंकलाई नजिकको रूपैयाँमा प्रस्तुत गरिएको छ ।

(च) प्रस्तुत वर्षको अंकसंग भिडान हुने गरी गत वर्षको अंकहरू पुनर्गठन र पुनर्वर्गिकरण गरिएको छ ।

**अनुसूची-३०**

**प्रमुख सूचकाङ्कहरू**

क्र.सं.	विवरण	सूचकाङ्क	आ.व.				
			२०७५/७६	२०७४/७५	२०७३/७४	२०७२/७३	२०७१/७२
१	नेट वर्थ	रु.	१,४७६,९७२,११९	१,३०५,७४०,५२४	९१५,२४६,३०१	७५,७२१,९१०	६,४२,०१६,९४६
२	शेयर संख्या	संख्या	१२,६७७,२८०	११,३१९,०००	६५६,२५,००	५,००,०००	५,००,०००
३	प्रति शेयर किताबी मूल्य	रु.	११६.११	११५.३६	१३६.२५	१५१.४४	१२१.४०
४	खुद नाफा	रु.	२८९,६६०,२८१	१,८६,५४९,९५८	१,३६,२५,२५०	१,३२,४६६,७५२	२,१९,४९,४८८
५	प्रति शेयर आय (EPS)	रु.	२२.८५	१६.४८	२०.७६	२३.४९	१८.९९
६	प्रति शेयर लाभांश (DPS)	रु.	१०.५३	१२.६३	१८.००	११.००	५.००
७	प्रति शेयर बजार मूल्य (MPPS)	रु.	४५.६	६०.०	१०.७०	८.५६	७०.९
८	मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात	१९.९६	३६.४९	५.१५	३२.३१	१६.५७
९	प्रथम वर्षको बीमाशुल्क	रु.	१,१०५,६६३,४४९	५,७४,४५७,२८८	३,२७,७८८,९०	४,०१,२४६,९१	२,४७,०९९,४३५
१०	कुल बीमाशुल्क	रु.	२,५४५,५५१,६७८	१,७४,९,४५७,२८८	१,३३,२३१,९६०	१,०७,८५,३०६	७,२५,८०२,३५
११	खुद बीमाशुल्क/कुल बीमाशुल्क	प्रतिशत	९.७६	९.५१	९.३८	९.३९	८.५८
१२	खुद नाफा/कुल बीमाशुल्क	प्रतिशत	११.३८	१०.६६	१०.१८	१२.२८	३.०२
१३	कुल बीमाशुल्क/कुल सम्पत्ति	प्रतिशत	३२.२२	३१.०५	३४.१७	३६.६२	३७.४६
१४	लगानी र कर्जा/आय/कुल लगानी र कर्जा	प्रतिशत	८.५९	८.४०	७.५४	८.४८	६.६३
१५	कुल लगानी र कर्जा/जीवन बीमाकोष	प्रतिशत	१२.३	१३.२	१४.४	१४.७	१५.८
१६	पुनर्बीमा कमिशन आय/कुल पुनर्बीमाशुल्क	प्रतिशत	( )	( )	०	१४	१०
१७	व्यवस्थापन खर्च/कुल बीमाशुल्क	प्रतिशत	११.७१	१८.४०	१७.१९	२२.३६	२१.९१
१८	बीमा अभिकर्ता सम्बन्धि खर्च/कुल बीमाशुल्क	प्रतिशत	२०.६२	१७.१९	१४.८८	२४.१७	१९.४८
१९	बीमा अभिकर्ता संख्या	संख्या	३६,६६०	१,३३,०४	५,०६९	६,५६९	४,२०२
२०	कर्मचारी संख्या	संख्या	३०३	२४५	२०६	२१७	२०६
२१	कार्यालयको संख्या	संख्या	८२	७२	६७	६७	६७
२२	कर्मचारी खर्च/व्यवस्थापन खर्च	प्रतिशत	४२.४०	४५.३०	४८.४९	३३.५१	४२.५७
२३	कर्मचारी खर्च/कर्मचारी संख्या	रु.	७०२,०२८	५९५,२९७	५४९,९४४	३,७२,४३४	३,२८,६२१
२४	भुक्तानी हुन बाँकी राखी रकम/भुक्तानी भएको राखी रकम	प्रतिशत	१२.००	८.१७	०.४४	०.८३	१.८३
२५	कुल कायम रहेको बीमालेखको संख्या	संख्यामा	३६,६२९	३२,४,४०	३२,४,४०	२,७,४९६	१,७,४९०
२६	यस वर्ष नवीकरण भएको बीमालेखको संख्या/गत वर्ष कायम रहेको बीमालेखको संख्या	प्रतिशत	८२.९४	८१.७४	७०.१९	५५.५०	५५.५५
२७	दावी परेको बीमालेखको संख्या/कुल कायम रहेको बीमालेखको संख्या	प्रतिशत	०.३३	०.३७	०.१६	०.३०	०.१८
२८	सोल्भेन्सी मार्जिन	प्रतिशत	१९.९	१२.४	२.१७	१.८५	१.८०
२९	घोषित बोनस दर	रु. प्रतिहजार	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३	रु. ३५ देखि रु. ७०	रु. २५ देखि रु. ५६
३०	अन्तरिम बोनस दर	रु. प्रतिहजार	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३	रु. ३५ देखि रु. ७०	रु. २५ देखि रु. ५६

### अनुसूची ३० थप अनुपातहरू

क्र.सं.	अनुपातको विवरण	सूचकाङ्क	२०७५/७६	२०७४/७५	२०७३/७४
क)	व्यवसायको परिदृश्य				
१.	कूल विमाशुल्कमा वृद्धि	%	४५.५१	३०.७	२४.१
क)	सावधिक जीवन बीमा	%	४८.२९	४१.५	२०.५
ख)	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	%	८६.३५	५६.३	९.८
ग)	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	%	३५.८९	२७.३	२४.७
घ)	वैदेशिक रोजगार म्यादी जीवन बीमा	%	(५.८६)	(७.३)	४२.१
ङ)	म्यादी जीवन बीमा	%	२९९.३१	२,४५१.४	८१.६
२.	प्रथम विमाशुल्कमा वृद्धि	%	५९.४१	२९.९	०.६
क)	सावधिक जीवन बीमा	%	७७.८७	६७.७	(१६.९)
ख)	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	%	१४१.८९	८३.१	(३६.६)
ग)	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	%	५५.५९	१६.७	(१७.१)
घ)	वैदेशिक रोजगार म्यादी जीवन बीमा	%	(५.८६)	(७.३)	४२.१
ङ)	म्यादी जीवन बीमा	%	२९९.३१	३,५६४.५	२६.४
३.	लगानीमा वृद्धि	%	३८.३९	४३.७	३९.८
४.	जीवन विमा कोषमा वृद्धि	%	४८.३५	४५.८	४६.८
ख)	पूँजी पर्याप्तता र सोल्भेन्सी				
५.	पूँजी र खुद जम्मा सम्पत्तिको अनुपात	%	१७.६३	२२.३	२२.४
६.	पूँजी र टेक्निकल रिजर्भको अनुपात	%	२६.८४	३१.१	३१.४
७.	सोल्भेन्स अनुपात	%	१९८.९९	१२३.७	२१७.१
ग)	सम्पत्ति गुणस्तर र कर्जा नियन्त्रण				
८.	सूचकृत नभएको शेयरमा लगानी र विविध आसामि/खुद जम्मा सम्पत्ति	%	१.११	१.०	१.३
९.	शेयरमा भएको लगानी/खुद जम्मा सम्पत्ति	%	४.८८	५.१	६.२
१०.	अभिकर्तालाई दिइएको कर्जा / अभिकर्ताको संख्या	रू.	६५,९५५	५९,९४५	६२,१७२
घ)	पुनर्बीमा र बीमाङ्गीय				
११.	खुद जोखिम धारण अनुपात	%	९७.७	९५.४	९३.८
क)	सावधिक जीवन बीमा	%	९९.०	९८.९	९८.५
ख)	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	%	९८.१	९८.१	९७.४
ग)	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	%	९८.६	९८.४	९८.०
घ)	वैदेशिक रोजगार म्यादी जीवन बीमा	%	८९.१	८०.३	८०.६
ङ)	म्यादी जीवन बीमा	%	९९.४	९९.९	९०.१
१२.	खुद टेक्निकल रिजर्भ/गत तीन वर्षको खुद विमाशुल्कको औषत	%	२७४.९	२२९.७	२११.७
१३.	असमाप्त जोखिम वापतको व्यवस्था/विगत तीन वर्षको म्यादी विमालेखको विमाशुल्कको औषत	%	११९.२	१२३.५	११८.०
ङ)	खर्च विश्लेषण				
१४.	खर्च अनुपात	%	३२.८२	३०.७	२९.२
१५.	कमिशनको अनुपात	%	१३.२२	११.९	११.३
१६.	कूल व्यवस्थापन खर्च/ कूल विमाशुल्क	%	१९.७१	१८.४	१७.२
१७.	अभिकर्ता खर्च (अन्य)/कूल व्यवस्थापन खर्च	%	३७.४२	३१.२	२४.१
१८.	विमालेख जारी खर्च अनुपात (Direct Business Acquisition)	%	१३.८०	१२.०	८.६
च)	लगानी र प्रतिफल				
१९.	लगानीमा प्रतिफल	%	९.९८	९.९	९.०
२०.	विमालेख धितो कर्जामा प्रतिफल	%	८.७२	१०.०	९.९
२१.	पूँजीमा प्रतिफल	%	१३.४१	११.१	१२.७

**अनुसूची-३१**

**बीमाडुको विवरण**

क्र.सं.	बीमाको किसिम	कायम रहेको बीमालेखको संख्या		कायम रहेको बीमालेखको अस्तित्व जम्मा बीमाङ्क		सम गाट रिस्क (Sum at Risk)		पुर्बीमकलाई हस्तांतरण गरिएको सम गाट रिस्क (Sum at Risk)		बीमकले धारण गरेको सम गाट रिस्क (Sum at Risk)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	८८,८८०	५९,२२९	२२,३०३,०३९,०००	१५,३८६,६५०,०००	२०,६३१,०५६,०००	१३,३९२,६९९,०००	५,०५१,३८०,४३०	६,५९६,३९५,०००	१५,५७९,६५५,५७०	६,७९६,३०४,०००
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	१०,४६५	६,०५२	७,२२१,९९८,०००	४,००४,७८८,०००	६,६२१,७२६,०००	३,४९९,८२७,०००	४,६२२,८२४,२०७	२,९१४,६१६,०००	१,९९८,९०१,७९३	५८५,२११,०००
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	११,९४३	७,६४८	३,७५२,३१९,०००	२,७३९,४०६,०००	३,४६६,१३०,०००	२,२८८,८६०,०००	१,३४२,४२१,४६५	१,३८५,१५८,०००	२,१२३,७०८,५३५	९०३,७०२,०००
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	१५,३,१२७	२०९,१०३	१५,२,९३८,०००,०००	१९१,७६४,५००,०००	१५१,४५७,५९४,०००	१९१,७६४,५००,०००	४५,४३७,२७८,२००	५७,५२९,३४०,०००	१०६,०२०,३१५,८००	१३४,२३४,१५०,०००
५	म्यादी जीवन बीमा	१०४,२१४	४२,२०८	८,४८८,३५१,०००	२,०४२,८२१,०१०	८,४९७,९२४,०००	२,०४२,८२१,०१०	२३१,१८३,९००	४५०,०००	८,२६६,७४०,१००	२,०४२,३५१,०१०
	<b>जम्मा</b>	<b>३६८,६२९</b>	<b>३२४,२४०</b>	<b>१९,९,७५,३०७,०००</b>	<b>२१,५,३५,१६५,०१०</b>	<b>१९,०,६७५,४३०,०००</b>	<b>२,२,९८८,७७७,०१०</b>	<b>५६,६८५,०८८,२०२</b>	<b>६८,४०५,९६९,०००</b>	<b>१३३,९८९,३४१,७९८</b>	<b>१४४,५६२,७३८,०१०</b>

## व्यवस्थापन प्रतिवेदन परिशिष्ट-१ (निर्देशन ५ संग सम्बन्धित)

**(क) कम्पनी सम्बन्धी सामान्य जानकारी :**

- १ संस्थापना मिति: यस कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६४/०३/१८/२ मा विधिवत दर्ता भएको छ।
- २ कम्पनी दर्ताको प्रमाणपत्र पाएको मिति : कम्पनीले बीमा समितिबाट २०६४/१२/०६ मा नेपाल भित्र जीवन बीमा कारोवार गर्न इजाजत प्राप्त गरेको छ।
- ३ कम्पनीले अनुमति पाएको बीमा व्यवसायको किसिम र प्रकार : जीवन बीमा
- ४ कम्पनीले मिति २०६५/०१/११ देखि व्यवसाय प्रारम्भ गरेको हो।
- ५ अन्य आवश्यक विवरण नरहेको।

**(ख) कम्पनीको संचालक समितिले प्रमाणित गरेका बुँदाहरू:**

- १ बीमा व्यवसाय गर्न बीमा समितिबाट जारी भएको प्रमाण पत्रको वैधता कायम रहेको छ।  
 बीमा ऐन तथा नियमावली अनुसार प्रमाण पत्र नविकरण भइसकेको र बीमा ऐन २०४९ को दफा ११ (क) बमोजिमको अवस्था नरहेकोले प्रमाण पत्रको वैधता कायम रहेको।
- २ कानून बमोजिम कम्पनीले तिर्नु, बुझाउनु पर्ने कर, दण्ड जरिवाना सम्बन्धित निकायमा बुझाउन बाँकी रहेको छैन।
- ३ कम्पनीको शेयर स्वामित्वको संरचना, त्यसमा भएको हेरफेरको विवरण तथा कायम रहेको संरचना प्रचलित कानूनी व्यवस्था अनुरूप रहेको छ।
- ४ यस वर्षको बीमाङ्गीय मूल्याङ्कन पश्चात समितिले तोकिएका बमोजिमको सोल्वेन्सी मार्जिन (Solvency Margin) १.९९ कायम गरिएको छ।
- ५ (क) सम्पूर्ण सम्पत्तिहरूको वासलातको मितिको मूल्य वास्तविक रूपमा प्राप्त हुन सक्ने मूल्य/बजार मूल्य भन्दा बढी नरहेको।  
 (ख) बुँदा (क) बमोजिमको सम्पत्तिको मूल्य तुलना Historical Cost बाट ह्रास कट्टी घटाई गरिएको छ।
- ६ कम्पनीले बैंक तथा वित्तीय कम्पनीहरूको मुद्दती खाता, शेयर लगानी तथा अन्य व्याज प्राप्त हुने खाताहरूमा गरेको लगानीहरू प्रचलित बीमा ऐन नियमावली तथा बीमा समितिले तोकिएका बमोजिम गरिएको छ।
- ७ कम्पनीलाई आई पर्न सक्ने सम्पूर्ण जोखिमहरू निराकरणका लागि अण्डरराइटिड नीति, पुनर्वीमा नीति, लगानी नीति, कर्मचारीहरूको दुर्घटना बीमा, स्थिर सम्पत्तिहरूको बीमा गर्ने नीतिहरू अवलम्बन गरिएका छन्।
- ८ कम्पनीको नेपाल बाहिर कार्यालयहरू नरहेको।
- ९ यस आ.व.मा कुल १७७४ वटा दावी फछ्यौट भएको र ७६९ वटा दावी फछ्यौट गर्न बाँकी रहेको छ। फछ्यौट हुन बाँकी बीमा दावी कागजी प्रमाण पुरा भएपछि आगामी आ. व. मा फछ्यौट गरिने छ र फछ्यौट हुन बाँकी बीमा दावी वापत पर्याप्त व्यवस्था गरिएको छ।
- १० वित्तीय विवरण तयार गर्दा प्रचलित बीमा ऐन, २०४९ बीमा नियमावली, २०४९ र सो अन्तर्गत जारी गरिएका बीमा समितिको आदेश वा निर्देशन, कम्पनी ऐन २०६३ तथा अन्य कानूनहरू तथा लेखामान, लेखाको सिद्धान्त र नीतिहरू पालना गरिएको उद्घोषण गर्दछौं।
- ११ (क) कम्पनीले उपयुक्त लेखा नीति अवलम्बन गरेको, सोको प्रयोगमा एकरूपता कायम गरेको र त्यस्तो नीतिको परीक्षण गरी उपयुक्तता एकिन गरेको छ।  
 (ख) कम्पनीको वित्तीय विवरणले वासलातको मितिमा बीमकको नाफा नोक्सान लगायतका वित्तीय अवस्थाको यथार्थ तथा वास्तविक चित्रण गर्दछ।
- १२ कम्पनीको संचालक समितिले कम्पनीको सम्पत्तिको सुरक्षाको लागि तथा जालसाजी वा अन्य अनियमितता पत्ता लगाउन र रोक्नका लागि उपयुक्त र पर्याप्त व्यवस्था गरेको छ।
- १३ कम्पनीले "Going Concern Basis" मा आफ्नो वित्तीय विवरण तयार गरेको छ।
- १४ व्यवसायको प्रकृति अनुरूपको आन्तरिक लेखा परीक्षण प्रणाली विद्यमान र प्रभावकारी रहेको छ।
- १५ प्रचलित बीमा ऐन, २०४९ तथा कम्पनी ऐन २०६३ र सो अन्तर्गतका नियमावली, आदेश वा निर्देशनको प्रतिकूल हुने गरी कुनै व्यक्ति, फर्म, कम्पनी तथा कम्पनीको संचालक वा संचालकको स्वार्थ रहेको संस्थासंग कारोवार गरिएको छैन।
- १६ वार्षिक प्रतिवेदन तयार गरिएको वर्ष आ.व. २०७५/०७६ मा बीमा समितिले कम्पनीलाई कुनै दण्ड जरिवाना गरेको छैन।
- १७ व्यवस्थापनले आवश्यक ठानेका अन्य कुराहरू नरहेको।



बीमा समिति  
BEEMA SAMITI

नेपालको बीमा नियमनकारी निकाय  
Insurance Regulatory Authority of Nepal

गैरस्थलगत सुपरीवेक्षण २४९ (२०७७/०७८) च.नं.२१३५

मिति: २०७७/०९/०५


श्री सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,  
ज्ञानेश्वर, काठमाडौं ।

विषय: आ.व. २०७५/७६ को वित्तीय विवरण स-शर्त स्वीकृति बारे ।

यस समितिमा प्राप्त तहाँको मिति २०७७/०७/२८ (च.नं. ५३८/२०७७/७८) को पत्र सम्बन्धमा लेखिदैछ ।

बीमकको वित्तीय विवरण प्रतिको उत्तरदायित्व बीमक स्वयंमा रहेको सर्वविदितै छ । लेखापरीक्षण भई समितिको स्वीकृतिको लागि पेश हुन आएको तहाँको आ.व. २०७५/७६ को समितिबाट जारी निर्देशन बमोजिमको वित्तीय विवरण सम्बन्धमा देहाय बमोजिमका शर्तहरू सहित स्वीकृति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराईन्छः

१. बीमकको अण्डराइटिङ्ग तथा दावी भुक्तानी प्रकृया प्रभावकारी बनाउनु हुन ।
२. बीमकको बीमालेख नविकरण उल्लेख्य मात्रामा घटेको हुँदा आवश्यक संयन्त्र बनाई सुधार गर्नु हुन ।
३. बीमकले समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा भएको व्यवस्थाहरू पूर्ण रूपमा पालना गर्नु हुन ।
४. बीमकको लेखा परीक्षण समितिलाई कम्पनी ऐन बमोजिम उत्तरदायी बनाउनु हुन ।
५. बीमकको आन्तरीक तथा बाह्य लेखा परिक्षकले औल्याएका कैफियतहरू सुधार गर्नु हुन ।
६. बीमकले समितिबाट वित्तीय विवरण स्वीकृत भएको मितिले ६० (साठी) दिन भित्र साधारण सभा गर्नु हुन ।

  
(सन्तोष कार्का)

प्रमुख, गैरस्थलगत सुपरीवेक्षण शाखा

**श्री बीमा समितिको मिति २०१७/०५/०५ को पत्र अनुसार कम्पनीको आ.व. २०१५/१६ को  
वित्तीय विवरण स्वीकृत गर्दाको शर्तहरू सम्बन्धमा कम्पनीको जवाफ**

१. अन्डरराइटिङ तथा दावी भुक्तानी प्रकृत्यामा आवश्यक कार्यगत तथा प्राविधिक सुधारहरू गर्दै अझ बढी प्रभावकारी बनाइने व्यहोरा अनुरोध गर्दछौं ।
२. कम्पनीको वीमालेख नविकरण दर वृद्धिका लागि हरसम्भव प्रयास भईरहेको र वीमितले समयमै बीमाशुल्क भुक्तानी गर्नको लागि एस.एम.एस., फोन कल तथा अभिकर्ताहरूको माध्यमबाट समेत नियमित रुपमा ताकेता गर्ने गरेको व्यहोरा अनुरोध गर्दछौं । साथै आगामी दिनमा छुट्टै विभाग खडा गरी अझ बढी सुदृढिकरण गर्ने व्यहोरा अनुरोध गर्दछौं ।
३. बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा भएका व्यवस्थाहरूको पूर्ण रुपमा पालना गर्न कम्पनी प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं ।
४. कम्पनीको लेखा परीक्षण समितिको सक्रियता र उत्तरदायित्व कम्पनी ऐन बमोजिम थप सुदृढ गरिने प्रतिबद्धता व्यक्त गर्दछौं ।
५. कम्पनीले आन्तरिक तथा बाह्य लेखा परीक्षकले औल्याएका कैफियतहरू क्रमिक रुपमा सुधार गर्दै जाने व्यहोरा अनुरोध गर्दछौं । साथै आन्तरिक नियन्त्रण विभाग खडा गरी आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन प्रयासरत रहेको व्यहोरा समेत अनुरोध गर्दछौं ।
६. कम्पनीको आ.व. २०१५/१६ को साधारण सभा मिति २०१७/१०/०५ गते हुन गईरहेको व्यहोरा अनुरोध गर्दछौं ।

## सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिस्टर्ड कार्यालय: विराटनगर-९, मोरङ

कर्पोरेट कार्यालय: चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाडौं

### तीन महले विवरण

मिति २०७७/०१/०५ गते हुने सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारण सभामा पेश हुने प्रबन्धपत्रको दफा ६(ख), ६(ग) र ६(ङ) संग सम्बन्धित संसोधन एवं खारेज हुने प्रस्ताव

### प्रबन्धपत्र तर्फको

दफा	हालको व्यवस्था	संसोधन हुने प्रस्ताव	संसोधन औचित्यता
६(ख)	कम्पनीले तत्काल जारी गर्ने शेयर पूँजी रु. २,१५,५१,३७,६००।०० (दुई अरब पन्ध्र करोड एक्काउन लाख सैतिस हजार छ सय) हुनेछ। सो चुक्ता पूँजीलाई प्रति शेयर रु. १००। का दरका २,१५,५१,३७६ (दुई करोड पन्ध्र लाख एक्काउन हजार तीन सय छयतर) थान साधारण शेयरमा विभाजन गरिएको छ।	कम्पनीले तत्काल जारी गर्ने शेयर पूँजी रु. २,२६,२८,९४,५००।०० (दुई अर्ब छबिस करोड अठ्ठाईस लाख चौरान्बे हजार पाँच सय मात्र) हुनेछ। सो चुक्ता पूँजीलाई प्रति शेयर रु. १००। का दरका २,२६,२८,९४५ (दुई करोड छबिस लाख अठ्ठाईस हजार नौ सय पन्तालिस) थान साधारण शेयरमा विभाजन गरिएको छ।	१२ औं वार्षिक साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर जारी भए बमोजिम कम्पनीको जारी पूँजी बृद्धि गर्न आवश्यक भएकाले।
६(ग)	कम्पनीका संस्थापकहरूले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी रु. १,५०,८५,९६,३२०।०० (एक अरब पचास करोड पचासी लाख छयान्बे हजार तीन सय बीस) तथा सर्वसाधारणबाट रु. ६४,६५,४१,२८०।०० (चौसाठी करोड पैसाठी लाख एकचालीस हजार दुई सय असी) गरि जम्मा रु. २,१५,५१,३७,६००।०० (दुई अरब पन्ध्र करोड एक्काउन लाख सैतिस हजार छ सय) हुनेछ।	कम्पनीका संस्थापकहरूले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी रु. १,३५,७७,३६,७००।- (एक अर्ब पैतिस करोड सतहत्तर लाख छत्तिस हजार सात सय मात्र) तथा सर्वसाधारणबाट रु. ९०,५१,५७,८००।- (नब्बे करोड एकाउन्न लाख सन्ताउन्न हजार आठ सय मात्र) गरि जम्मा रु. २,२६,२८,९४,५००।- (दुई अर्ब छबिस करोड अठ्ठाईस लाख चौरान्बे हजार पाँच सय मात्र।)	१२औं वार्षिक साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर जारी भए बमोजिम कम्पनीको जारी पूँजी बृद्धि गर्न आवश्यक हुनुका साथै कम्पनीको शेयर संरचनामा परिवर्तन भई संस्थापक समूहको ६० प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत शेयर संरचना कायम हुने भए बमोजिम संसोधन आवश्यक भएकोले।
६(ङ)	कम्पनीको शेयर पूँजीको समूहगत वर्गिकरण देहाय अनुसार हुनेछ :-  कम्पनीको जारी पूँजी मध्ये ७०% संस्थापक "क" समूहको र ३०% सर्वसाधारण शेयरधनहरूको, "ख" समूहलाई वितरणको लागि छुट्ट्याइएको छ। समूह "ख" का लागि छुट्ट्याएको शेयर प्रतिशत मध्येबाट बढिमा ३% सम्म शेयर कम्पनीका कर्मचारीहरूलाई छुट्ट्याई संचालक समितिको निर्णय बमोजिम विक्रि वितरण गर्न सकिनेछ।	कम्पनीको शेयर पूँजीको समूहगत वर्गिकरण देहाय अनुसार हुनेछ :-  कम्पनीको जारी पूँजी मध्ये ६०% संस्थापक "क" समूहको र ४०% सर्वसाधारण शेयरधनहरूको, "ख" समूहको रहने गरी वर्गिकरण गरिने छ।	१२ औं वार्षिक साधारण सभाबाट साविक संस्थापक समूह अन्तर्गत ७० प्रतिशत र सर्वसाधारण समूह अन्तर्गत ३० प्रतिशत रहेको शेयर संरचनालाई परिणत गरी संस्थापक समूह अन्तर्गत ६० प्रतिशत र सर्वसाधारण समूह अन्तर्गत ४० प्रतिशत कायम हुने गरी शेयर संरचना परिवर्तन भए बमोजिम संसोधन आवश्यक भएकोले।



## कम्पनीका बीमा योजनाहरूः

### सूर्या संरक्षित (सावधिक) जीवन बीमा योजना (Endowment Plan)

यस योजना अन्तर्गत बीमा गर्दा अनिवार्य बचत र आफ्नो परिवारको सुखद भविष्यमा आर्थिक टेवा प्राप्त हुन्छ। यो जीवन बीमा योजनाले बीमित जिवित रहेको वा नरहेको दुवै अवस्थामा आर्थिक टेवा प्राप्त हुन्छ। यो योजना दुर्घटना लाभ तथा अंगभंग विरुद्धको लाभ समेतको बीमा निश्चित शर्तहरूको अधिनमा रहेर गर्न सकिन्छ।

### सूर्या आशाधन (अग्रिम भुक्तानी) जीवन बीमा योजना (Money Back Plan)

यस बीमा योजनामा बीमितहरूको आवश्यकता परिपूर्तिको लागि बीमाको चालु अवधि भित्रै घोषणा गरिएको बीमाङ्क तोकिएको समय अन्तरमा भुक्तानी दिने भनी गरिएको करार रकमको निश्चित प्रतिशत रकम बीमितलाई फिर्ता हुन्छ। यो योजना १५ र २० वर्षे अवधिमा लागू हुन्छ।

### सूर्या सुसंरक्षित (सावधिक) जीवन बीमा योजना

- बीमा क्षेत्रमा कम बीमाशुल्क भएको बीमा योजना
- १८ घातक रोगका लागि क्षप सुविधा (५० लाख सम्मको)
- न्यूनतम प्रवेश वर्ष उमेर - १६ वर्ष, अधिकतम प्रवेश वर्ष उमेर - ६० वर्ष
- न्यूनतम बीमाङ्क - २५ हजार
- अधिकतम बीमाङ्क - बीमितको आयअनुसार
- न्यूनतम बीमा अवधि - ५ वर्ष
- अधिकतम बीमा अवधि - ५५ वर्ष
- भुक्तानी तरिका - मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक



Charter Town, 4th Floor Same Complex,  
 Gyaneshwari, Kathmandu, Nepal  
 T: 01-4433743 | F: 01-4433689  
 E: info@suryalife.com | W: www.suryalife.com

**Surya Life INSURANCE**  
THE TRUST FOR PROSPERITY

### सूर्या आशाधन अग्रिम भुक्तानी जीवन बीमा योजना

- बीमा अवधिभित्रै बीमाङ्कको निश्चित प्रतिशत रकम फिर्ता
- १८ प्रकारका प्राणघातक रोगको लागि क्षप सुविधा
- २५ हजार रुपैयाँको बीमाङ्कमा नै जीवन बीमा गर्न सकिने
- बीमितको अधिकतम उमेर ५५ वर्ष
- त्रैमासिक, अर्धवार्षिक वा वार्षिकरूपमा आफ्नो अनुकूल बीमाशुल्क जम्मा गर्न सकिने



Charter Town, 4th Floor Same Complex,  
 Gyaneshwari, Kathmandu, Nepal  
 T: 01-4433743 | F: 01-4433689  
 E: info@suryalife.com | W: www.suryalife.com

**Surya Life INSURANCE**  
THE TRUST FOR PROSPERITY

#### बीमा लाभ तालिका

बीमा प्रारम्भ भएको मितिले

५ वर्ष पछि  
 १० वर्ष पछि  
 १५ वर्ष पछि  
 २० वर्ष पछि

१५ वर्षे योजना

बीमाङ्कको ३०%  
 बीमाङ्कको २०%  
 बीमाङ्कको ५०% + आर्जित बोनस  
 -

२० वर्षे योजना

बीमाङ्कको २०%  
 बीमाङ्कको २०%  
 बीमाङ्कको २०%  
 बीमाङ्कको ४०% + आर्जित बोनस

यस बीमालेखमा बीमा अवधि भित्र यदि कुनै पनि कारणबाट बीमितको मृत्यु भएमा मृत्यु भन्दा अगाडी किस्ताबन्दीमा भुक्तानी गरिसकेको बीमाङ्कलाई गणना नगरी शतप्रतिशत बीमाङ्क र समानुपातिक आर्जन गरेको बोनस बीमालेखमा ईच्छाएको व्यक्तिलाई भुक्तानी गरिन्छ।

### सूर्या संरक्षित (सावधिक) जीवन बीमा योजना र सूर्या आशाधन (अग्रिम भुक्तानी) जीवन बीमा योजनाहरूः

क. दोहोरो दुर्घटना लाभ (ADB) ख. स्थायी रूपमा अंगभंग (PTD) ग. शुल्क बीमा भुक्तानी मिन्हा (PWB)

### बालबालिका बीमा योजनाहरूः (Child Plan)

आजका बालबालिकाहरू भोलीका कर्णधार हुन। यिनीहरूको पालन पोषण तथा शिक्षा, दिक्षा र भविष्य प्रति सजग रही सूर्या लाइफ इन्स्योरेन्सले बालबालिका बीमा योजना प्रस्तुत गरेको छ। जहाँ तपाईंका नानीहरूले आफ्नो भविष्य सुनौलो अक्षर कोरिएको र उज्यालो भविष्य भएको पाउने छन्। भोलिका दिनमा सन्ततीहरूको उच्च शिक्षा अध्ययन गर्न उनिहरूले चाहेको इन्जिनियरिङ्ग, डाक्टर, चार्टर्ड एकाउन्टेण्ट, नर्सिङ्ग, तथा अन्य विषयहरू पढ्न चाहिने रकमको सुनिश्चितता गर्न आजै देखि बाल बीमा गरी सन्तानको सुनौलो भविष्य सुनिश्चित गर्न सक्नु हुनेछ। साथै विहावारी लागि यस बीमा योजनाले भरपुर टेवा प्रदान गर्नेछ।

### सूर्या संरक्षित बाल जीवन बीमा योजना

जीवन बीमा जुन तपाईंको बाल-बच्चा सँगै हुर्कन्छ



Charter Town, 4th Floor Same Complex, Gyaneshwari, Kathmandu, Nepal  
 T: 01-4433743 | F: 01-4433689 | E: info@suryalife.com | W: www.suryalife.com

**Surya Life INSURANCE**  
THE TRUST FOR PROSPERITY

## बाल बीमा योजनाहरू:

१. सूर्या संरक्षित बाल (सावधिक) जीवन बीमा योजना (०-१५ वर्ष सम्मका बालबालिका निमित्त)
२. सूर्या बालधन (अग्रिम भुक्तानी) जीवन बीमा योजना (०-१५ वर्ष सम्मका बालबालिका निमित्त)

## अतिरिक्त सुविधा

क. बीमा शुल्क मिन्हा लाभ (PWB) ख. मासिक आम्दानी सुविधा (MIB)

एउटै बीमालेखबाट बालबालिका तथा अभिभावकको बीमा गरि जोखिम कम गर्न सघाउ पुऱ्याउँदछ।

## सूर्या सुदर्शन सावधिक एवं आजिवन बीमा योजना (Endowment Cum Wholelife)

जीवनका हरेक पल परिवार सँगै बाँड्ने गरिन्छ, पारिवारिक सहयोगले नै मानिसले आफ्नो लक्ष्य तथा उपलब्धी प्राप्त गर्दछ। साथै पारिवारिक खुसी आफ्नो खुसी हुन आउँछ। त्यसैले “जीवन रहँदा पनि र जीवन पश्चात पनि” पारिवारिक सुरक्षा र सुनिश्चितताका लागि सूर्या लाइफले “तपाईं परिवारको साथ, सूर्या लाइफ तपाईंको साथ” भन्दै सूर्या सुदर्शन सावधिक एवं आजिवन बीमा योजना प्रस्तुत गरेको छ।

बीमा अवधिसम्म बीमित जिवित रहेमा बीमाङ्क रकम र नियमानुसारको बोनस बीमित आफैले प्राप्त गर्न सक्नेछ, भने बीमा समयावधि पश्चात थप कुनै शुल्क नतिरीकन मृत्यु नहुन्जेल सम्म बीमालेख चालु रहिरहनेछ। बीमितको मृत्यु भएमा मृत्यु पश्चात फेरी बीमाङ्क बराबरको रकम बीमितको परिवारले वा ईच्छाएको व्यक्तिले प्राप्त गर्नेछ।

## अतिरिक्त थप सुविधा

यसमा रू. ५० लाख सम्मको दोहोरो दुर्घटना लाभ प्राप्त हुनेछ।

## सूर्या सामूहिक एक बर्षिय म्यादी जीवन बीमा योजना (Surya Group Term Policy without Profit)

यो योजना कुनै पनि संगठित संस्था, कम्पनी, प्रतिष्ठान वा संस्थागत ईकाईमा लागू हुनेछ।

## यो योजनाका लागि:

- क) कम्तीमा २५ जनाको समूह हुनु पर्नेछ। ख) प्रत्येक वर्ष नविकरण गर्नु पर्नेछ। ग) १६ वर्ष देखि ६४ वर्ष उमेर समूहको व्यक्ति हुनु पर्नेछ।  
यस योजनामा दोहोरो दुर्घटना लाभ अन्तर्गत रू. २० लाख सम्मको सुविधा प्राप्त हुनेछ।

## सूर्या सामूहिक सावधिक बीमा योजना (Surya Group Endowment Policy with Profit)

सहूलियत बीमाशुल्क दरमा तयार पारिएको लाभ सहितको यो सामूहिक बीमा योजना कुनै पनि संगठित संस्था, कम्पनी, प्रतिष्ठानका कर्मचारीहरूको जीवन बीमाको लागि उपलब्ध हुनेछ।

क) न्युनतम सदस्य संख्या: १० जना ख) प्रवेश उमेर: १६ वर्ष देखि ५५ वर्ष सम्म

ग) बीमा अवधि : ५ वर्ष देखि ४४ वर्ष सम्म घ) न्युनतम बीमाङ्क: रू १०,०००/-

ड) पुरा १ वर्षको बीमाशुल्क भुक्तानी पश्चात चुक्तामुल्य, समर्पण मुल्य, ऋण सुविधा प्राप्त हुने एवं व्यक्तिगत जीवन बीमामा समेत परिवर्तन गर्न सकिने।

च) रू. ५० लाख सम्मको दोहोरो दुर्घटना लाभ प्राप्त गर्न सकिने।

## सूर्या सुरक्षित (सिमित भुक्तानी सावधिक) जीवन बीमा योजना (Surya Limited Payment Endowment Plan)

यस योजना अन्तर्गत एकै पटक वा सिमित अवधी सम्म मात्र बीमाशुल्क भुक्तानी गरी निर्धारित गरिएको बीमा अवधी सम्मको बीमा रक्षावरण लाभ तथा बोनस प्राप्त गर्न सकिन्छ। यो योजनामा रू. ५० लाख सम्मको दोहोरो दुर्घटना लाभ तथा अंगभंग विरूद्धको लाभ प्रदान गरिएको छ।

## बैदेशिक रोजगार म्यादी जीवन बीमा (Foreign Employment Term Life Insurance Policy)

विदेशमा रोजगारीका लागि जाने कर्मठ नेपालीहरूको जोखिम रक्षावरणार्थ अधिकतम रू १० लाख, ५ लाख घातक रोग २ लाख आम्दानी क्षति सम्मको दावी व्यवस्था गरिएको यो जीवन बीमा संचालनमा छ।



**सूर्या धनवृद्धि (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना (Surya Limited Payment Money Back Plan)**

बीमाको अवधि समाप्ती अगावै सम्पूर्ण बीमाङ्क रकम भुक्तानी हुने

एकल वा सिमित अवधिमा बीमाशुल्क भुक्तानी गर्न सकिने

बीमितको मृत्यु भएको अवस्थामा एकल बीमाशुल्क भुक्तानीको हकमा बीमाङ्कको २.५ (अढाई) गुणा तथा अन्य बीमाशुल्क भुक्तानी तरिकामा शत प्रतिशत बीमाङ्क र नियमानुसार बोनस भुक्तानी हुने ।

बीमा योजना १५, २० र २५ वर्षको हुने

**बीमाङ्क फिर्ता गरिने तरिका:**

बीमा प्रारम्भ भएको मितिले	१५ वर्षे योजना	२० वर्षे योजना	२५ वर्षे योजना
४ वर्ष पछि	बीमाङ्कको ३०%	बीमाङ्कको २५%	बीमाङ्कको २०%
८ वर्ष पछि	बीमाङ्कको ३०%	बीमाङ्कको २५%	बीमाङ्कको २०%
१२ वर्ष पछि	बीमाङ्कको ४०%	बीमाङ्कको २५%	बीमाङ्कको २०%
१५ वर्ष पछि	आर्जित बोनस	बीमाङ्कको २५%	बीमाङ्कको २०%
१८ वर्ष पछि	-	-	बीमाङ्कको २०%
२० वर्ष पछि	-	आर्जित बोनस	-
२५ वर्ष पछि	-	-	आर्जित बोनस

रु. ५० लाख सम्मको दुर्घटना लाभ तथा अंगभंग विरुद्धको लाभ प्राप्त गर्न सकिने

**सूर्या धन सम्बृद्धि (वार्षिक अग्रिम भुक्तानी) जीवन बीमा योजना (Surya Yearly Money Back Plan )**

\* वार्षिक रूपमा तोकिएको रकम फिर्ता हुने

\* बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बाँकी रहेको बीमाङ्क रकम र नियमानुसारको बोनस रकम भुक्तानी दिईने

\* बीमा समाप्ति अगावै बीमित जीवित नरहेमा पुरै बीमाङ्क रकम र नियमानुसारको बोनस रकम भुक्तानी दिईने

\* दुर्घटना मृत्यु लाभ, दुर्घटनाबाट अंगभंग भएमा दिइने थप लाभ सुविधा दिइने

\* बीमालेखको धितो कर्जा सुविधा प्राप्त गर्न सकिने

बीमा प्रारम्भ मितिले एक वर्ष पुगे पश्चात् प्रत्येक वर्ष वार्षिक रूपमा निम्न तालिका अनुसार उल्लेखित बीमालेख अवधिका लागि उल्लेखित बमोजीमको बीमाङ्क प्रतिशत रकम फिर्ता गरिने ।

बीमाङ्क रकमको प्रतिशत/बीमा अवधि	१० वर्षे बीमालेख	११ देखि १५ वर्षे बीमालेख	१६ देखि २० वर्षे बीमालेख
६%	फिर्ता हुने	-	-
५%	फिर्ता हुने	फिर्ता हुने	-
४.५०%	-	फिर्ता हुने	-
४%	फिर्ता हुने	फिर्ता हुने	फिर्ता हुने

**ग्रामिण कर्जा**

प्रवेश उमेर

१६ देखि ६४ वर्ष

बिमाकं

रु. ५००० देखि १० लाख सम्म

मृत्यु लाभ

बीमाकं रकम

दुर्घटना लाभ

२०० देखि २५० बीमाकंको प्रतिशत

पूर्ण स्थायी अंगभंग

२०० देखि २५० बीमाकंको प्रतिशत

आाशिक स्थायी अंगभंग

बीमाकंको प्रतिशत ५० प्रतिशत

काजक्रिया खर्च

रु. २५००० वा बीमाकंको २५ देखि ४० प्रतिशत मध्ये जून कम हुन्छ ।

थप सुविधा

रु. ५० थप गरी पति/पत्नीको रु १००००।०० देखि १२०००।०० सम्मको मृत्यु लाभ सुविधा

## **Acting Chief Executive Officer Profile**

**Name: Pawan Kumar Khadka**

Former CEO – Bishal Cement

Worked in Nepal life Insurance Co. Ltd in different capacities

Worked in BPC-HCL Ltd. As Head in different departments including Finance

Worked as Lecturer in NCA (faculty for ACCA papers)

Worked in Baker Tilly Nepal as resource person for training

### **Key Education**

- ♦ FCCA
- ♦ Masters in Business Studies

### **Membership/Experience in Professional Statutory Bodies**

- ♦ Fellow Member, Association of Chartered Certified Accountants (UK)
- ♦ Vice President, Member-Advisory Committee, ACCA Nepal



व्यवस्थापन समूह तथा क्षेत्रीय प्रमुखहरु

नोट:

---

नोटः

---



अपाङ्ग पुनर्स्थापना केन्द्रमा पुस्तक वितरण



सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण



रक्तदान कार्यक्रम



अभिकर्ता सम्मान कार्यक्रम



ब्राण्ड एम्बेसेडरको सम्मौता हस्ताक्षर कार्यक्रम



बार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम



SURYA LIFE

# सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Surya Life Insurance Company Limited

## Corporate Office

Charter Tower, 4th Floor, Sano Gaucharan, Kathmandu, Nepal, P.O. Box 15121

Tel. 01-4523743, Fax: 00977-1-4519565

E-mail: info@suryalife.com.np, Website: www.suryalife.com

## Contact Details

### Branch Offices:

#### Province -1

Bhojpur	9842392897
Biratchowk	9841822196
Biratnager	021-503078
Birtamod	023-544122
Damak	023-585423
Dharan	025-533935
Dhankuta	026-521640
Gaighat	035-421291
Illam	027-521782
Inaruwa	025-566943
Itahari	025-587339/588607
Khadbari	029-560023
Phidim	024-520257
Solukhumbu	038-520077
Surunga	9842141502
Taplejung	024-461019
Terathum	026-460708

#### Province -2

Bardibas	044-550500
Birgunj	051-520052
Chandranighapur	055-540504
Hariwon	046-530609
Janakpur	041-590577
Kalैया	053-550298
Katari	035-450354
Lahan	033561695
Malangawa	046-521690
Mirchiya	033-550675
Pokhariya	051-560017
Rajbiraj	031-521077
Siraha	033-521208

#### Bagmati Province

Banepa	011-661854
Bhaktapur	01-6620360
Budhanilkantha	01-4377886
Chapagaun	01-5528222

Charikot	049-421908
Dhading	010-521277
Gongabu	01-4351927
Hetauda	057-526854
Jorpati	01-4910744
Kalanki	01-4270199
Kathmandu	01-4004583
Kritipur	01-4334045
Narayanghadh	056-527574/ 524058
New Baneshwor	01-4621486
New Road	01-4220922
Nuwakot	010-561754
Panauti	9851170731
Parsa	056-582239
Patan	01-5523525
Pepsicola	01-5900387
Ramechhap	048-540514
Satdobato	01-5550949
Sindhuli	047-521071

#### Gandaki Province

Baglung	068-523010
Beni	069-521364
Beshisahar	066-521350
Bhorletar	066-410132
Damauli	065-565254
Gorkha	064-420890
Kawasoti	078-541016
Kushma	067-421264
Pokhara	061-538571
Putalibazar	063-420269
Waling	063-440691

#### Lumbini Province

Arghakhachhi	077-420864
Bardaghat	078-580570
Bardia	084-420466
Bhairahawa	071-526077
Butwal	071-541801

Chandrapta	076-540606
Dang	082-563136
Gulmi	079-520842
Jitpur	076-550426
Kohalpur	081-542029
Lamahi	082-540063
Nepalgunj	081-590515
Palpa	075-522144
Pyuthan	086-410238
Rampur	075-400453
Sunwal	078 - 570528
Taulihawa	076-560477
Tulsiपुर, Dang	082-523015

#### Karnali Province

Dailekh	089-410016
Jajarkot	089-430308
Jumla	087-520658
Kalikota	087- 440345
Rolpa	086-440276
Rukum	088-530329
Salyan	083-415007

#### Sudurpaschim Province

Attariya	091-551372
Baitadi	095-520544
Bajhang	092 421420
Belauri	099-580410
Dadeldhura	096-410072
Darchula	093-420440
Dhangadi	091-525313
Doti	094-412018
Jhalari	9865670556
Lamki	091-540482
Mahendranagar	099-520410
Mangalsen	097-620336
Sukkhad	01-4004583
Tikapur	091-561405